

# TERMS AND CONDITIONS

## शर्त र बन्देज

Standard Chartered Bank Nepal Limited

.....Branch, Nepal

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

.....शाखा, नेपाल ।

Dear Customers | ग्राहक महानुभावहरू,

In consideration of Standard Chartered Bank Nepal (hereinafter referred to as the "Bank") opening and/or continuing the Current/Savings/Call/Fixed deposit or any other account(s) in my/our name(s) (hereinafter referred to as the "Accounts") and providing banking facilities to me/us. I/We agree to be bound by the terms and conditions set out below and agree that the account(s) will be governed by and are subject to these terms and condition (hereinafter referred to as the "Terms"). I/We also agree that all deposits whether Savings, Current, Fixed or Foreign Currency that may be placed by me/us with the Bank are subject to the prevailing rules and regulations of Nepal Rastra Bank and are governed by law in effect from time to time. These terms shall apply to each of the accounts of whatever nature hereafter opened with, continued with or maintained with the bank or its successors or assigns.

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (यस उपरान्त बैंक भनी सम्बोधन गरिएको) ले मेरो/हाम्रो नाममा चल्ती/वचत/कल/मुद्ती निक्षेप वा अन्य कुनै खाता (यस उपरान्त खाता भनी सम्बोधन गरिएको) खोले र/वा निरन्तर गरे एवं म/हामीलाई बैंकिंग सेवा उपलब्ध गराए बापत देहायमा उल्लेखित शर्त बन्देजहरू म/हामी बन्धनकारी रहने एवं खाताहरू उपर सो शर्त बन्देज (यस उपरान्त शर्तहरू भनी सम्बोधन गरिएको) लागू रहने कुरा स्वीकार गर्दछु/छौं । म/हामीले बैंकमा खोलेको खाताहरू नेपाल राष्ट्र बैंकका नियमहरू एवं समय समयमा लागू रहेका कानूनहरूको अधिनस्थ रहने हुँदा म/हामी स्वीकार गर्दछु/छौं । यस उपरान्त बैंक वा यसका कुनै पनि उत्तराधिकारीहरूमा खोलिएको, निरन्तर गरिएका वा रहेका जुनसुकै प्रकारका खाताहरूका सम्बन्धमा देहायका शर्त बन्देजहरू लागू हुनेछन् ।

### TERMS AND CONDITIONS

#### शर्त बन्देजहरू

Where the account(s) is/are opened by more than one person the word "i", "me" or "my" shall read as "we", "us" or "our" in these terms. The terms shall bind each of the persons named in the accounts (hereinafter also referred to as the "Customer") individually or any one or more of all of them collectively and all agreements, obligations and liabilities of the customers with the bank shall be joint and several.

यदि खाताहरू एकभन्दा बढी व्यक्तिहरूद्वारा खोलिएको भएमा "म", "मलाई" वा मेरो भन्ने शब्दहरू यस शर्त बन्देजमा "हामी", "हामीलाई" वा हाम्रो भनी बुझनु पर्नेछ । यी शर्तहरू खातामा नाम उल्लेख भएका प्रत्येक व्यक्तिहरू (यस उपरान्त ग्राहक भनी सम्बोधन गरिएको) लाई व्यक्तिगत रूपमा वा सो मध्ये कुनै एक वा एकभन्दा बढी वा सबैलाई संयुक्त रूपमा बन्धनकारी रहनेछ र सबै सम्भौता उत्तरदायित्व एवं ग्राहकका दायित्वहरू बैंकप्रति संयुक्त र छुट्टै हुनेछन् ।

#### A. Terms and Conditions related to Bank Accounts

##### क. बैंक खाता सम्बन्धी शर्तबन्देजहरू

1) I/We authorise the Bank:

(१) म/हामी बैंकलाई देहायका अख्तियारी प्रदान गर्दछु/छौं:

(i) to take actions in relation to the following matters on receipt of instructions or documents given or executed in accordance with the signing instructions specified in the account opening form until such time as we give the Bank written notice to the contrary.

(अ) बैंकलाई लिखित रूपमा अन्याया सूचना प्रदान नगरिएसम्म खाता खोल्ने सम्बन्धी फाराममा उल्लेख गरिएका निर्देशनहरू अनुरूपको निर्देशन वा कागजात उपलब्ध वा जारी गरिएमा सो अनुरूप देहायका कुराहरू कार्यान्वयन गर्ने ।

(ii) for making payments of cheques, bills of exchange, promissory notes, standing orders, direct debits, issue of draft, mail and telegraphic transfers, purchase and sale of foreign currency and any other instructions by debiting the Account(s) whether in credit or otherwise; and

(आ) क्रेडिटमा वा अन्य कुनै प्रकारबाट खाताबाट रकम फिर्का चैक, बिल आफ एक्सचेन्ज, प्रतिज्ञापन निरन्तर आदेश डारेवाट डेबिटस्को भुक्तानी गर्न, ड्राफ्ट, मेल र टेलिग्राफिक ट्रान्सफर जारी गर्न, विदेशी विनिमय खरिद एवं विक्री गर्न वा अन्य कुनै आदेश कार्यान्वयन गर्न, र

(iii) to accept any other instructions regarding the Accounts including instructions for the closure of all or any of the Account(s).

(इ) कुनै वा सबै खाताहरू बन्द गर्ने लगायतका खाता सम्बन्धी कुनै पनि अन्य आदेशहरू स्वीकार गर्ने ।

2) I/We understand that any funds received by the Bank on our behalf shall be credited to the relevant Accounts unless the Bank receives written instructions from us to the contrary.

(२) बैंकले हामीबाट कुनै पनि अन्यथा लिखित आदेश प्राप्त नगरिसम्म हाम्रो नाममा बैंकलाई प्राप्त भएको कुनै पनि रकम सम्बन्धित खाताहरूमा जम्मा गरिनेछ भन्ने कुरा म/हामीले बुझ्नेछु/छौं ।

#### Limitations when receiving instructions from clients: The Bank will:

##### ग्राहकबाट प्राप्त निर्देशनका सीमा

• act in accordance with its usual business practice and procedure and thus will only accept instructions if it considers the requests to be reasonable and practicable to do so. For example, the Bank may refuse to act if an instruction may involve a breach of its policy, any security procedure or any law or requirement of any authority (including any economic and trade sanctions imposed by any regulator in any jurisdiction where the Bank operates in or by any supranational organisation, official body including, but not limited to, the United Nations, the European Union or any country), result in an account being overdrawn, appears to conflict with another instruction from a joint account holder, or if the Bank genuinely believes or suspects the instruction is unauthorised.

The Bank will not execute your instructions, and will not be responsible for any loss resulting from such non-execution, if on the stipulated date of execution:

The Bank's policy, security procedure or requirement of any authority (including any economic and trade sanctions imposed by any regulator in any jurisdiction where it operates in or by any supranational organisation, official body including, but not limited to, the United Nations, the European Union or any country) prohibits the Bank from carrying out your instructions;

Enabling instructions through fax and electronic means: Form of instructions

Instructions must be given in writing. However, the Bank may accept instructions by telephone fax or through any electronic banking service if the applicant/requester/account holder produces any documents the Bank requires.

बैंकले सामान्य व्यवसायिक अभ्यास एवं कार्यविधि अनुरूप कार्य गर्ने भएको हुँदा कुनै पनि निर्देशन तर्क संगत एवं कार्यान्वयन गर्न सकिने भएमा मात्र बैंकले कार्यान्वयन गर्नेछ । उदाहरणको निमित्त बैंकको कुनै नीति, सुरक्षा प्रकृया वा कुनै कानून वा कुनै निकाय (बैंक कार्यरत रहेको स्थानमा क्षेत्राधिकार कायम रहेको कुनै नियामक निकाय वा संयुक्त राष्ट्र संघ, युरोपियन युनियन वा अन्य कुनै राष्ट्र जस्ता राष्ट्र स्तरका संघ संगठन आदिले लगाएको आर्थिक एवं व्यापारिक नाकाबन्दी आदि) को आवश्यकता आदिको बरखिलाफ हुने भएमा खातामा विद्यमान रकम भन्दा बढी भुक्तानी गर्नु परेमा अर्का संयुक्त खातावालाको निर्देशनसँग बाफिएमा वा यदि बैंकले निर्देशन अनधिकृत भएको भन्ने विश्वास वा शंका गरेमा बैंकले निर्देशन अनुरूपको कार्य गर्न इन्कार गर्न सक्नेछ ।

तपाइले निर्देशन दिनुभएको मितिमा बैंकको नीति, सुरक्षा प्रकृया वा अन्य निकाय (बैंक कार्यरत रहेको स्थानमा क्षेत्राधिकार कायम रहेको कुनै नियामक निकाय वा संयुक्त राष्ट्र संघ, युरोपियन युनियन वा अन्य कुनै राष्ट्र जस्ता राष्ट्र स्तरका संघ संगठन आदिले लगाएको आर्थिक एवं व्यापारिक नाकाबन्दी आदि) को आवश्यकता आदिले तपाइको निर्देशन अनुरूप बैंकलाई काम गर्न प्रतिबन्ध गरेको भएमा बैंकले तपाइको निर्देशन कार्यान्वयन गर्ने छैन र त्यसरी कार्यान्वयन नगर्दा कुनै हानी नोक्सानी भएमा त्यस्तो हानी नोक्सानी प्रति बैंक जिम्मेवार हुनेछैन ।

फ्याक्स एवं विद्युतीय माध्यमद्वारा गरिएको निर्देशनको कार्यान्वयन निर्देशनको प्रकार:

निर्देशनहरू लिखित रूपमा दिनु पर्नेछ । तर यदि आवेदक/अनुरोधकर्ता/खातावालाको बैंकले माग गरेका कागजात पेश गरेमा टेलिफोन, फ्याक्स वा अन्य विद्युतीय बैंकिंग सेवाबाट प्रदान गरिएका निर्देशन बैंकले स्वीकार गर्न सक्नेछ ।

3) I/We understand that the Bank acts only as my collecting agent and assumes no responsibility for the realisation of any items deposited with the Bank for collection. Proceeds of cheques or other instruments deposited with the Bank are not available for withdrawal until collected by the Bank. The Bank reserves the right to debit any of the Accounts that may have been exceptionally credited with an item subsequently unpaid on collection. The Bank may refuse to accept for collection cheques drawn in favour of third parties or if the payee's name is not identical to my/our name on the Bank's record. The Bank will not accept for credit to the Accounts any cheque or draft in favour of a third party crossed or denoted "A/c Payee" (or any words of similar effect). The Bank may at any time debit and recover from the Accounts the value of any instrument negotiated, purchased or collected by the Bank in the event that the proceeds are not received against the same at any time and/or after receipt of proceeds, the account of the Bank is debited or proceeds recovered from the Bank upon return of the instrument by the drawee bank or correspondent of the Bank.

(३) बैंकले हाम्रो कलेक्टिंग एजेन्टको रूपमा मात्र कार्य गर्ने तथा कलेक्सनका निमित्त बैंकमा पेश भएका कुनै पनि कागजात अनुरूपको भुक्तानी गर्न बैंक जिम्मेवार नरहेको कुरा म/हामीले बुझ्नेछु/छौं । बैंकले कलेक्सनका निमित्त बैंकमा पेश गरिएका कुनै पनि चेक वा अन्य दस्तावेजहरू बापतको रकम प्राप्त नगरिसम्म सो निष्काशन गर्नका निमित्त उपलब्ध हुने छैन । कलेक्सन गर्दा कुनै पनि कारणवश बैंकले भुक्तानी प्राप्त नगरी फिर्ता हुन गएमा अपवादस्वरूप खातामा रकम जम्मा हुन पुगेको भएमा बैंकले सो रकम फिर्का सक्नेछन् । कुनै तेश्रो पक्षको नाममा खिचिएको चेक वा बैंकको अभिलेखमा रहेको मेरो/हाम्रो नामसँग नभिले गरी प्राप्तको नाम उल्लेख भएको चेक कलेक्सनका निमित्त बैंकले स्वीकार गर्न इन्कार गर्न सक्नेछ । "खातामा भुक्तानी गर्ने" (A/c Payee) वा सोही प्रभाव हुने गरी अर्कत तेश्रो पक्षको नाममा खिचिएको चेक खातामा जम्मा गर्न बैंकले अस्वीकार गर्नेछ । बैंकले नेगोशिएशन गरेका, खरिद गरेका वा कलेक्सन गरेका कुनै पनि दस्तावेज बापतको रकम बैंकलाई प्राप्त नभएमा वा दस्तावेज भुक्तानी हुने बैंक वा कोरेस्पण्डेन्ट बैंकले सो दस्तावेज फिर्तालाई बैंकको खाताबाट रकम निकालेमा वा बैंकबाट भुक्तानी लिएमा त्यस्तो नेगोशिएशन, खरिद वा कलेक्सन गरिएका दस्तावेजको मूल्य बराबरको रकम बैंकले कुनै पनि समयमा निकाल्न वा असूल उपर गरी लिन सक्नेछ ।

- 4) The Bank may, in its absolute discretion, issue me/us with cheques in any form for the Accounts and may at any time in its discretion withdraw or recall the same. The Bank may also refuse to allow withdrawals except through such cheques. If a cheque-book is issued, I undertake to be responsible for its safe custody at all times and I will immediately notify the Bank if this or any of the cheques contained therein, is lost or stolen. I understand that the Bank may, in its absolute discretion accept from me/us any stop cheque instructions (either verbally or in writing) in case where I have lost the relevant cheque or, in other circumstances in which it is allowed by the law and agreed by the Bank. Should the Bank accept any such instructions from me or from some other person purporting to be me/us, I hereby undertake to indemnify the Bank against any loss, damages, costs (including any legal costs) or demands incurred by the Bank as a result of or in connection therewith. The Bank will not be liable for any loss due to payment of any lost or stolen cheques, unless the Bank had notice of such loss or theft at the time of payment.
- (४) खाताका निमित्त बैकले आफ्नो स्वेच्छामा कुनै पनि प्रकारको चेक म/हामीलाई जारी गर्न सक्नेछ र आफ्नो स्वेच्छामा कुनै पनि समयमा सो फिर्ता माग गर्न सक्नेछ। त्यस्तो चेक बाहेक अन्य कुनै पनि माध्यमद्वारा रकम निकाल्नबाट बैकले इन्कार पनि गर्न सक्नेछ। चेकबुक जारी भएको खण्डमा जुनसुकै समयमा सोलाई सुरक्षित प्रकारबाट राख्न म उत्तरदायी रहने छु र सो चेकबुक वा सोमा रहेको कुनै पनि चेक हराए वा चोरी भएको खण्डमा म बैकलाई तत्काल सूचित गर्नेछु। कुनै सम्बन्धित चेक हराएमा वा कानूनले वर्जित नगरेको र बैकले स्वीकार गरेको कुनै पनि अवस्थामा मैले भुक्तानी रोक्नका निमित्त दिएको आदेश (लिखित वा मौखिक) बैकले नितान्त आफ्नो स्वेच्छामा स्वीकार गर्न सक्ने छ भन्ने कुरा म/हामीले बुझेको छु/छौं। मैले दिएको वा मैले दिइएको देखिने त्यस्तो कुनै निर्देशन बैकले स्वीकार गरेको कारणबाट बैकलाई कुनै हानी, नोक्सानी, खर्च (कानूनी खर्च समेत) वा कुनै माग दावी पत्र गएमा सो को क्षतिपूर्ति म बैकलाई तिनै वृत्तान्त मजुर गर्दछु। कुनै चेक हराएको वा चोरी भएको भन्ने कुरा बैकले भुक्तानी गर्दाको बखतमा जानकारी पाइसकेको अवस्था बाहेक अन्य अवस्थामा बैकले हराएको वा चोरी भएको चेक वापतको भुक्तानी दिएमा सो वात सूचित हामी नोक्सानीका सम्बन्धमा बैक जिम्मेवार हुनेछैन।
- 5) I/We accept that the provision of any overdraft facility or other accommodation by the Bank to me/us may be granted or refused at the sole discretion of the Bank. The continuance or withdrawal of such facility or accommodation at any time is also at the Bank's sole discretion.
- (५) अधिवर्षण सुविधा वा अन्य एकोमोडेसनहरू बैकले आफ्नो स्वेच्छामा म/हामीलाई उपलब्ध गराउन वा इन्कार गर्न सक्नेछ भन्ने कुरा म/हामी स्वीकार गर्दछौं। त्यस्तो सुविधा वा एकोमोडेसनहरू कुनै पनि समयमा निरन्तर गर्ने वा फिर्ता गर्ने समेत बैकको स्वेच्छामा निर्भर रहनेछ।
- 6) I/We will be liable for any overdraft or other facilities arising in connection with any of the accounts and I hereby authorize the Bank to debit any of the accounts with all or any mark-up, commission and other banking charges, costs and expenses (including any legal costs) incurred in connection therewith at such rates as may be determined by the bank from time to time in its absolute discretion. I will also pay to the Bank any such amounts, in the manner and at such times, as may be required by the Bank in its absolute discretion.
- (६) कुनै पनि खाताका सम्बन्धमा सृजना भएका अधिवर्षण वा अन्य सुविधाका सम्बन्धमा म/हामी उत्तरदायी हुने छु/छौं। साथै सो का सम्बन्धमा लागेको कुनै मार्क-अप, कमिशन एवं अन्य बैंकिंग शुल्क, लागत र खर्चहरू (कानूनी खर्च समेत) बैकको स्वेच्छामा समय समयमा निर्धारण गरिएको दरमा कुनै पनि खाताबाट फिर्ता पाउने गरी मैले बैकलाई अख्तियारी प्रदान गरेको छु। बैकले आफ्नो स्वेच्छामा माग गरे अनुसारको रकम बैकको माग बमोजिमको समय र तरिका अनुसार म बैकलाई भुक्तानी गर्नेछु।
- 7) As regards any and all amounts credited to the accounts during the period when any overdrafts or any other banking facilities in connection therewith are being provided by the Bank to me/us, such amounts shall firstly be applied by the Bank to reduce any mark-up payable on the overdrafts or any other banking facilities until the mark-up is paid in full. Then and only then shall any such amounts so credited be applied to reduce the principal amount of any such overdraft or any other banking facilities.
- (७) बैकले म/हामीलाई उपलब्ध गराएको अधिवर्षण वा सो सँग सम्बन्धित बैंकिंग सुविधाको अवधिमा मेरो खातामा जम्मा गरिएको रकमका सम्बन्धमा सर्वप्रथमतः बैकले अधिवर्षण वा अन्य बैंकिंग सुविधा वापत भुक्तानी गर्नुपर्ने मार्क-अपलाई न्यून गराउँदै सो मार्क-अप पूर्णरूपमा चुक्ता नभएसम्म प्रयोग गरी सो पश्चात मात्र त्यसरी जम्मा गरिएको रकम अधिवर्षण वा अन्य कुनै बैंकिंग सुविधा वापतको साँचाको भुक्तानीमा प्रयोग गर्नेछ।
- 8) The accounts will be subject to applicable charges as per the Bank's schedule of such charges as revised from time to time. The Bank shall always be entitled without notice to me to recover from and debit the accounts for any charges, expenses, fees, commissions, mark-up, penalties, withholding taxes, levies of government departments or authorities and any other impositions in respect of the accounts or the balances in the accounts. The Bank is authorized to reverse credit entries made in error. The Bank is also entitled to reverse debit entries made in error in relation to the accounts. Any charges debited by the Bank are not refundable upon closure of any or all of the account(s).
- (८) समय समयमा पुनरावलीकन गरिएको बैकको शुल्कको सूची अनुरूपको लागेने शुल्कको अधिनमा खाताहरू रहनेछन्। कुनै शुल्कहरू, खर्चहरू, दस्तुरहरू, कमिशन, मार्क-अप, जरिवाना सरकारी विभाग वा निकायहरूको दस्तुर एवं करकट्टी लगायत खाता वा खातामा रहेका मौज्जातका सम्बन्धमा लागेने शुल्कहरूका सम्बन्धमा मलाई कुनै पूर्व सूचना नदिई बैकले खाताबाट रकम फिर्ता वा म वात असुलउपर गर्न सक्नेछ। नुट्टीपूर्ण ढंगबाट खातामा जम्मा हुन गएको रकम फिर्ता लिन बैकलाई अख्तियारी रहेको छ। खाताहरूका सम्बन्धमा डेबिट प्रविष्टिहरूलाई उल्टाउन पनि बैकले सक्नेछ। बैकले खाताबाट निकालेका शुल्क वापतका रकमहरू कुनै वा सबै खाता बन्द गर्दा बैकले फिर्ता गर्नुपर्ने छैन।
- 9) I/We authorize the Bank to accept for safekeeping, collection or for any other purpose, any securities or other property deposited with the Bank on my/our behalf or received from me/us and to release or to deliver or give up any such securities or property against my written instructions.
- (९) मेरो/हाम्रो तर्फबाट वा म/हामीबाट बैकमा जम्मा गरिएका कुनै धितोपत्रहरू वा अन्य सम्पत्तिहरू सुरक्षित राख्न, कलेक्सन गर्न वा अन्य कुनै प्रयोजनका निमित्त स्वीकार गर्न वा मेरो लिखित निर्देशन बमोजिम त्यस्ता धितोपत्र वा सम्पत्तिहरू फुकुवा गर्न वा हस्तान्तरण गर्न वा परिवर्तन गर्न वा/हामी बैकलाई अख्तियारी प्रदान गर्दछु/छौं।
- 10) The deposits and their payments are governed by the laws in effect from time to time in Nepal and are payable only at the branch of the Bank in Nepal where the deposits were made. The Bank has discretion to allow withdrawal at other branches in Nepal subject to the production of evidence of identity of the customer satisfactory to the Bank and to payment of any customary charges that may be levied by the Bank from time to time, for such deposits or withdrawals.
- (१०) निक्षेप र तिनका भुक्तानीका सम्बन्धमा नेपालमा समय समयमा लागू रहेका कानूनहरूबाट लागू हुनेछन् र जुन स्थानमा निक्षेप राखिएको हो नेपालको सोही स्थानको बैकको शाखाबाट मात्र भुक्तानी हुनेछ। बैकलाई सन्तोषजनक लागेको परिचय सम्बन्धी प्रमाण उपलब्ध गराएमा मात्र नेपालमा रहेका बैकका अन्य शाखाहरूबाट रकम फिर्ता एवं त्यस्ता निक्षेप वा भुक्तानीका सम्बन्धमा बैकले समय समयमा लागू गरेका कुनै पनि चलनचल्तीका शुल्कहरूको भुक्तानी आदि बैकको स्वेच्छामा निर्भर रहनेछ।
- 11) The rate of any interest payable on any account may be displayed by the Bank at its various branches in Nepal and I/We accept that this rate may be subject to change without notice to the Customer. Interest on saving accounts and Foreign Currency savings accounts is calculated on a 365 days basis on a daily closing balance to be paid on quarterly basis and on Term Deposits at maturity. The Bank shall have the exclusive right to determine the basis for the calculation of the amounts payable as interest on any Savings and Term Deposit accounts. No interest will be payable by the Bank on current accounts in any Currency.
- (११) कुनै पनि खाताका निमित्त लागू हुने व्याजदर बैकले नेपालमा रहेका विभिन्न शाखाहरूमा प्रदर्शन गरी राख्नेछन् र त्यस्ता व्याजदरहरू ग्राहकलाई कुनै सूचना उपलब्ध नगराई परिवर्तन हुनसक्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। वचत खाता एवं विदेशी मुद्रा वचत खातामा व्याजको गणना त्रैमासिक रूपमा भुक्तानी मौज्जातमा ३६५ दिनको आधारमा गरिनेछ र आबधिक निक्षेपहरू परिपक्व हुँदा गरिनेछ। वचत र आबधिक निक्षेप खातामा व्याजको रूपमा भुक्तानी योग्य रकमको गणना गर्ने आधार निर्धारण गर्न बैकलाई एकलौटी अधिकार रहेको छ। कुनै पनि मुद्रामा रहेको चल्ती खातामा बैकले व्याज भुक्तानी गर्नेछैन।
- 12) I/We accept that unless specified otherwise, maturity value of foreign currency or rupee term deposits shall be closed. Withdrawal of term deposits prior to maturity may be allowed at the discretion of the bank and may attract penalties by way of forfeiture or reduction in the interest as the case may be, payable on maturity and/or charges which are subject to change without notice to me/us, as determined by the Bank.
- (१२) अन्यथा उल्लेख गरिएमा बाहेक विदेशी मुद्रा वा रुपैयाँका आबधिक निक्षेपको परिपक्व मूल्य स्थिर रहनेछ भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। परिपक्व हुनुभन्दा अगावै आबधिक निक्षेपको रकम निकाल्न बैकको स्वेच्छामा दिइनेछ र परिपक्व हुँदासम्मको व्याज र/वा बैकले निर्धारण गरेकोलाई सूचित नगरी परिवर्तन गर्न सक्ने शुल्क आदि व्याज जफत गरी वा व्याजबाट घटाई जरिवाना स्वरूप असुल उपर गर्नसक्ने छ।
- 13) I/We accept that there are risks associated with the accounts denominated in foreign currency. Accordingly, I/We accept that withdrawals from and credit to foreign currency accounts shall be subject to availability of foreign currency notes at the time of withdrawal and subject to prevailing Nepal Rastra Bank and Government of Nepal rules and regulations. I/We also agree that the Bank may decline acceptance of foreign currency notes for credit to the account(s) at its discretion.
- (१३) विदेशी मुद्रामा खोलिएको खातामा जोखिम रहनसक्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। सोही अनुरूप विदेशी मुद्रा खातामा रकम राख्ने वा फिर्ता कुराहरू रकम फिर्ताको बखत विदेशी मुद्राका नोटहरूको उपलब्धता लगायत नेपाल राष्ट्र बैक तथा नेपाल सरकारका नियम कानूनको अधिनमा रहने छ भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। खातामा जम्मा गर्ने व्याजको विदेशी मुद्राका नोटहरू बैकले आफ्नो स्वेच्छामा स्वीकार गर्न इन्कार गर्न सक्ने छ भन्ने कुरा समेत म/हामी स्वीकार गर्दछु/छौं।
- 14) I/We accept that the Bank shall not be liable for unavailability of funds credited to the Accounts due to restrictions on convertibility or transferability or payment of funds, requisitions, involuntary transfer, acts of war, civil strife or other causes beyond the control of the Bank. I/We further accept that neither the Head Office nor any branch, subsidiary or affiliate of the Bank shall be liable for any consequences thereof, if due to any action of or restriction imposed by the Government of Nepal, Nepal Rastra Bank or any other authority or entity, any branch of the Bank is unable to either make payment to the customers in the currency of the accounts, or at all, or to transfer such funds in such currency, or at all. I/We are solely responsible for all such risks and any associated costs and expenses howsoever arising (including without limitation, those arising from any international or domestic legal or regulatory restrictions) in respect of any such accounts. I/We agree that the Bank's determination of whether it is or is not able given the prevailing applicable law and regulations to make any payment from or permit any withdrawal or transfer from any accounts shall be final and binding on me and shall not be questioned.
- (१४) परिवर्तन वा हस्तान्तरण वा रकमको भुक्तानी, अनुरोध, स्वतः रकमान्तर आदिमा कुनै प्रतिबन्ध भएमा, युद्ध, नागरिक अवज्ञा वा बैकको काबु भन्दा बाहिरका अन्य कारणहरूले गर्दा खातामा जम्मा गरिएको रकम उपलब्ध नभएमा बैक जिम्मेवार हुने छैन भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। नेपाल सरकार, नेपाल राष्ट्र बैक वा अन्य कुनै निकायको कुनै कारवाही वा प्रतिबन्धको कारणले गर्दा बैकको कुनै शाखाले ग्राहकलाई खाताको मुद्रामा वा अन्य कुनै पनि प्रकारबाट भुक्तानी प्रदान गर्न नसकेमा वा त्यस्तो रकम त्यस्तो मुद्रामा वा कुनै पनि प्रकारबाट रकमान्तर गर्न नसकेमा सो को परिणामपति बैकको मुख्य कार्यालय वा कुनै पनि शाखा, सहायक वा सम्बद्ध कम्पनी जिम्मेवार हुने छैन भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। त्यस्तो खाताको सम्बन्धमा कुनै पनि प्रकारबाट सृजना भएका (आन्तरिक वा अन्तर्राष्ट्रिय कानूनी वा नियामक प्रतिबन्ध समेत) जोखिम र सम्बद्ध लागत एवं खर्चहरू प्रति म/हामी मात्र जिम्मेवार रहने छु/छौं भन्ने कुरा स्वीकार गर्दछु/छौं। प्रचलित नियम कानूनको अधिनमा रही खाताबाट भुक्तानी गर्ने वा रकम फिर्ता स्वीकृति प्रदान गर्ने वा अन्य कुनै पनि खाताबाट रकमान्तर गर्ने जस्ता कार्यहरू बैकले गर्नसक्ने वा नसक्ने भनी बैकले गरेको निर्धारण अन्तिम र म उपर बन्धनकारी रहने एवं सो उपर कुनै प्रश्न उठाउन नपाउने कुरा म/हामी स्वीकार गर्दछु/छौं।
- 15) I/We understand that the eStatement of account in respect of the accounts will be delivered to my email address registered with the Bank. If I/We have advised the Bank for paper statement specifically, the paper statement of account in respect of the accounts will be provided and sent by mail or kept on hold at a quarterly basis for saving s account and monthly basis for Currents Account unless otherwise advised. I/We further understand that the Bank may determine such frequency from time to time.
- (१५) म/हामीलाई मेरो खाता सम्बन्धी विवरण इलेक्ट्रोनिक मार्फत मैले बैकलाई उपलब्ध गराएको इमेल ठेगानामा पठाइने जानकारी छ। यदि म/हामी बैकसँग खाता सम्बन्धी विवरण कागजी रूपमा उपलब्ध गराउन जानकारी गराइएको खण्ड सो विवरण बैकले मलाई हलाक मार्फत पठाई उपलब्ध गराउने छ वा सो विवरण आफैले आफूसँगै राख्नेछ। अन्यथा जानकारी गराइएको अवस्था बाहेक वचत खाताका विवरण त्रैमासिक रूपमा र चल्ती खाताको विवरणमा मासिक रूपमा उपलब्ध गराइनेछ। म/हामीलाई यस कुराको पनि जानकारी छकी बैकले मलाई/हामीलाई खाता सम्बन्धी विवरण उपलब्ध गराउने समय परिवर्तन पनि गर्न सक्नेछ। The contents of the statement of account will be treated as correct and conclusive and all discrepancies or objections, if any shall be deemed to be waived unless notified in writing to the bank within 30 days from the date dispatch of the relevant statement. No statement of account will be sent or provided for a term deposit for which only deposit confirmation receipt will be issued. It is the responsibility of the account holder to provide the bank their correct and full address and any change in their address must be advised to the bank promptly. A flat fee according to Bank's Standard Tariff of Charges will be levied in the event if the statement to be posted is returned undelivered on account of wrong/incomplete address. A fee according to Bank's Standard Tariff of Charges will be levied for each duplicate statement.

**Limitations on providing statements and records:** Limitations on providing statements and records: The Bank issues statements for accounts periodically as set out in the product terms. Statements may be in paper, electronic or any other form the Bank chooses. However, the Bank may not issue statements if an account is inactive, there have been no transactions since the previous statement or where the Bank is not required by law to do so or where its policy, security procedure or requirement of any authority (including any economic and trade sanctions imposed by any regulator in any jurisdictions where the Bank operates in or by any supranational organisation, official body including, but not limited to, the United Nations, the European Union or any country) prohibits the Bank from doing so.

सेवाका शर्त बमोजिम खाता सम्बन्धी विवरण बैंकले आबधिक रूपमा जारी गर्दछ। यस्ता विवरणहरू कागजमा छापि, विद्युतीय माध्यमद्वारा वा बैंकले छनोट गरेको अन्य माध्यममा जारी गरिनेछ। तर खाता क्रियाशील नरहेमा, पछिल्लो विवरण जारी भए पश्चात् खातामा कुनै कारोबार नभएमा वा कानूनले वा बैंकको नीति, सुरक्षा कार्याविधि वा कुनै निकाय (बैंक कार्यरत रहेको स्थानमा क्षेत्राधिकार कायम रहेको कुनै नियामक निकाय वा संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियन वा अन्य कुनै राष्ट्र जस्ता राष्ट्र स्तरका संघ, संगठनले लगाएको आर्थिक एवं व्यापारिक नकारात्मक आदि) ले विवरण जारी गर्न प्रतिबन्ध लगाएमा बैंकले विवरण जारी गर्दैनछ।

I/We authorize the Bank and each member of the Standard Chartered Group, its officers, employees, agents and advisers disclosing information relating to the Bank (including details of our banking agreements, Bank accounts, products or any other arrangement with the Bank) to:

बैंकसँग सम्बन्धित कुनै जाकारीहरू (हामी विचको बैंकिंग सम्बन्धी, बैंक खाताहरू, सेवाहरू वा बैंकसँगको अन्य कुनै व्यवस्था समेत) देहायका निकायहरूलाई खुलासा गर्न म/हामी बैंक, स्ट्याण्डर्ड चार्टर्ड समूहका प्रत्येक सदस्यहरू, तिनका कर्मचारीहरू एजेन्टहरू तथा परामर्शदाताहरूलाई अख्तियारी प्रदान गर्दछु/छौं।

भनी म/हामी स्वीकार गर्दछु/छौं। त्यस्तो खाताको सम्बन्धमा कुनै पनि प्रकारबाट सूचना भएका (आन्तरिक वा अन्तर्राष्ट्रिय कानूनी वा नियामक प्रतिबन्ध समेत) जोखिम र सम्बद्ध लागत एवं खर्चहरू प्रति म/हामी मात्र जिम्मेवार रहेको छु/छौं भन्ने कुरा स्वीकार गर्दछु/छौं। प्रचलित नियम कानूनको अधिनमा रही खाताबाट भुक्तानी गर्ने वा रकम फिर्त स्वीकृति प्रदान गर्ने वा अन्य कुनै पनि खाताबाट रकमापत्र गर्ने जस्ता कार्यहरू बैंकले गर्नसक्ने वा नसक्ने भनी बैंकले गरेको निर्धारण अन्तिम र म उपर बन्धनकारी रहने एवं सो उपर कुनै प्रश्न उठाउन नपाउने कुरा म/हामी स्वीकार गर्दछु/छौं।

- any financial institution which the Bank have or may have dealings with to conduct credit checks, anti-money laundering related checks, fraud prevention and detection of crime purposes;
- ऋण सम्बन्धी चेक जाँच मुद्रा निर्मलीकरण विरुद्धको चेक जाँच गर्ने, जालसाजी निवारण एवं आपराधिक प्रयोजन पहिचानउने सम्बन्धमा सहकार्य गरेका वा गर्ने भएका कुनै पनि वित्तीय संस्थाहरूलाई
- any court, tribunal, regulator (including national and/or foreign regulator), enforcement agency, exchange body, tax or other authority (including any authority investigating an offence) where the Bank or any member of the Standard Chartered Group are required to do so by applicable law and/or regulation, any directive, order or request of any authority or regulator, or any agreement with a regulator or an authority;
- कुनै अड्डा, अदालत न्यायाधिकरण नियामक निकाय (राष्ट्रिय एवं विदेशी नियामक निकाय समेत), कार्यान्वयन गर्ने निकाय, विनिमय सम्बन्धी निकाय, कर वा अन्य निकाय (कुनै पनि अपराधका सम्बन्धमा छानविन गर्ने निकाय समेत) लाई बैंक वा स्ट्याण्डर्ड चार्टर्ड समूहका कुनै पनि सदस्यले लागू रहेका कानून वा नियम, कुनै निकाय वा नियामक निकायको निर्देशन, आदेश वा अनुरोध वा कुनै निकाय वा नियामक निकायसंगको सम्बन्धीतद्वारा कुनै खुलासा गर्नुपर्ने भएमा
- anyone the Bank consider necessary to facilitate Bank's requests for services or applications for products with any member of the Standard Chartered Group;
- स्ट्याण्डर्ड चार्टर्ड बैंक समूहका कुनै पनि सदस्यसँग कुनै सेवा प्राप्त गर्न अनुरोध वा आवेदन गरेकोमा सोलाई सहजिकरण गर्न बैंकले उचित सम्झौता कसैलाई पनि,
- anyone the Bank considers necessary in order to provide the Bank with services in connection with a product
- कुनै पनि सेवाका सम्बन्धमा बैंकले यो सेवा उपलब्ध गराउनका निमित्त उचित सम्झौता कसैलाई पनि।

No information to account holders shall be provided over the telephone unless they have availed Telesharing services, if made available by the Bank.

बैंकले टेलिबैंकिंग सेवा उपलब्ध गराएको खण्डमा यो सेवा खातावालाको प्राप्त गरेको अवस्थामा बाहेक खातावालाई टेलिफोन मार्फत कुनै जाकारी प्रदान गरिने छैन।

17) I/We understand that I/We may close any of the accounts by giving prior written notice to the Bank. The Bank may however, either, at its own instance, or at the instance of any court or administrative order, or otherwise, close, freeze or suspend dealings on any of the accounts without prior notice to me/us or, without being liable for any breach of any duty it may owe to me/us.

(१७) म/हामीले बैंकलाई पूर्व सूचना उपलब्ध गराई खाता बन्द गर्न सक्नेछु/छौं भन्ने कुरा म/हामीले बुझेको छु/छौं। तर बैंक आफैले वा कुनै अदालतको वा प्रशासनिक आदेशले मलाई कुनै पूर्व सूचना प्रदान नगरी एवं म प्रति कुनै कर्तव्यको उल्लंघनका सम्बन्धमा दायित्व व्यहोर्नु पर्ने गरी बैंकले कुनै कारोवारहरू बन्द गर्न, रोक्का गर्न वा निलम्बन गर्न सक्नेछ।

18. In relation to any dealings in respect of any of the accounts, the Bank shall not be liable for any loss resulting from such dealings in the event of my death, incapacity or bankruptcy (or any other analogous events or proceedings) unless and until the Bank has received written notice of any such event together with such documentary evidence as the Bank conditions may require. Further, the Bank shall not be liable to me/us for any losses, damages or delay attributable in whole or in part to the acts or omission of any government or government agency or any other event outside the Bank's control including, without limitations, strikes, industrial action, equipment failure or interruption of power supplies.

(१८) कुनै पनि खाताका सम्बन्धी कुनै पनि कारोवारका सम्बन्धमा मेरो मृत्यु, असक्षमता वा मेरो टाट उल्टिएमा (वा यस्तै प्रभावको अन्य घटना वा कारवाही भएमा) सो कारोवारबाट हुन गएको हानी नोक्सानीका निमित्त उपरोक्त घटना भएको लिखित सूचना वा बैंकले आवश्यक ठहर्‍याएको अन्य कागजी प्रमाण प्राप्त नगरेसम्म म/हामी प्रति उत्तरदायी हुने छैन। साथै सरकार वा कुनै सरकारी निकायको कुनै कामकारवाही वा तिनीहरूले गर्नुपर्ने कार्य नगरेको कारणले वा हडताल, औद्योगिक कारवाही, उपकरणले काम नगरेको वा विद्युत्शक्तिमा रोकावट आएको जस्ता बैंकको काबूभन्दा बाहिरको परिस्थिति पर्न गई सोही आंशिक वा पूर्ण कारणबाट कुनै हानी नोक्सानी पर्न गएमा वा विलम्ब हुन गएमा सो का निमित्त बैंक म/हामी प्रति जवाफदेही हुने छैन।

19) I accept that in respect of accounts that are held jointly, the Bank shall until given written notice to the contrary, be authorized, without exception, to honour, to pay to the debit of such accounts, all cheques, drafts and orders and all bills accepted and all notes made signed or endorsed, by any of the joint holders whether such accounts are for the time being in credit or overdrawn or become overdrawn by reason of such payment. If conflicting instructions are issued by any of the signatories, the Bank shall be entitled forthwith to stop the operation of the relevant accounts until such time as the dispute is resolved to the satisfaction of the Bank. The customers shall be both jointly and severally liable for the payment of any finance, together with return, interest and mark-up thereon at a rate determined by the bank from time to time.

(१९) संयुक्त रूपमा खोलिएको खाताको हकमा बैंकलाई अन्यथा लिखित सूचना प्रदान नगरेसम्म सबै चेकहरू, ड्राफ्टहरू तथा निर्देशनहरूको आदर गर्ने, त्यस्ता खाताहरूबाट रकम फिर्का भुक्तानी गर्न तथा संयुक्त खातावाला मध्ये कसैले पनि खिचका हस्ताक्षर गरेका वा दरपीठ गरेका सबै विलहरू स्वीकार गर्ने तथा त्यस्तो खाताहरू त्यस्तो भुक्तानी भएको कारणले गर्दा क्रेडिटमा भएमा वा खातामा रहेको रकम भन्दा बढी निकालिन गएमा समेत सो कार्यहरू गर्न बैंकलाई अख्तियारी रहेको छ भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। कुनै पनि हस्ताक्षरकर्ताले विवादको निराकरण नभएसम्म बैंकले त्यस्ता सम्बन्धित खाताहरूको संचालन तत्काल रोक्न सक्नेछ। कुनै पनि वित्तीयकरण लगायत कुनै फाँट, ब्याज, मार्क-अप समेत बैंकले समय समयमा निर्धारण गरेको दर बमोजिम भुक्तानी गर्ने ग्राहकहरू बैंक प्रति संयुक्त रूपमा एवं छुट्टा छुट्टै रूपमा जिम्मेवार हुनेछन्।

20) I accept that in the event of death of a customer, credit balances will be released only against an original or certified copy of death certificate and relationship certificate of the beneficiary.

(२०) कुनै ग्राहकको मृत्यु भएको खण्डमा मृत्यु दर्ता प्रमाणपत्र तथा हितग्राहीको नाता प्रमाणित प्रमाणपत्रको सक्कल वा प्रमाणित प्रतिलिपी पेश भए पछि मात्र सो का आधारमा खातामा रहेको रकम फुकुवा गरिने छ भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं।

21) In respect of accounts opened in the name of minors, the bank shall be entitled to restrict transactions in the account if it comes to know that the minor has turned major until a written request is received from the minor turned major to convert the account to that of a major.

(२१) नाबालकको नाममा खाता खोलिएको भएमा निज साबालक बैसकेको जानकारी बैंकलाई हुन आएमा निज साबालकबाट लिखित अनुरोध प्राप्त नभएसम्म बैंकले त्यस्तो खाताको कारोवार रोक्का राख्न सक्नेछ।

22) Cheque-book to a third party will be delivered only after obtaining the identity document of the receiver and authority from the account holder.

(२२) प्रापकको परिचयपत्र तथा खातावालाको अख्तियारी पत्र प्राप्त भएमा मात्र कुनै तेश्रो पक्षलाई चेकबुक उपलब्ध गराइनेछ।

23) Accounts may automatically be closed if they carry nil, negative or balance less than the applicable ledger fee for 60 consecutive days.

(२३) खातामा शून्य वा ऋणात्मक मौज्जात भएमा वा लगातार ६० दिन सम्मका निमित्त लाग्ने लेजर दस्तूर भन्दा कम मौज्जात भएमा खाताहरू स्वतः बन्द गरिनेछ।

24) If there are no customer-generated transactions in the account(s) for a period of one year in case of current account and for a period of two year in case of saving account, the Bank will classify the account(s) as "dormant" and if there are no further customer-generated transactions for four year in case of current account and for five years in case of savings account, the account(s) will be classified as "unclaimed". The Bank reserves the right to restrict transactions in such "dormant" and "unclaimed" accounts and to allow transactions only after verification of necessary details and/or documents as it deems fit. The Bank also reserves the right to amend the criteria based on which account(s) are categorized as "dormant" and/or "unclaimed"

(२४) चालि खाताको हकमा एकवर्ष सम्म र बचत खाताको हकमा २ वर्षसम्म ग्राहकले खाता सम्बन्धी कुनै कारोवार नगरेमा बैंकले यस्तो खातालाई अक्रियाशील (dormant) खाताको रूपमा वर्गीकरण गर्नेछ र चालि खाताको हकमा चारवर्ष र बचत खाताको हकमा पाँचवर्ष सम्म पनि ग्राहकले खाता सम्बन्धी थप कुनै कारोवार नगरेमा त्यस्ता खाताहरूलाई दावी नभएको (unclaimed) खाताको रूपमा वर्गीकरण गर्नेछ। त्यस्ता अक्रियाशील वा दावी नभएको खाताका सम्बन्धमा कारोवार रोक्का राख्ने तथा बैंकले उचित सम्झौताको आवश्यक विवरण र/वा कागजात पेश गर्न लगाई मात्र त्यस्तो खाताहरूको कारोवार संचार गर्ने अधिकार बैंकमा सुरक्षित रहेको छ। खाताहरूलाई अक्रियाशील वा दावी नभएको खाताको रूपमा वर्गीकरण गर्ने आधारहरू संशोधन गर्ने अधिकार समेत बैंकमा सुरक्षित रहेको छ।

25) One day prior notice is required for withdrawals in excess of NPR 500,000/- from savings account.

(२५) बचत खाताबाट रु. ५,००,००० भन्दा बढी रकम निकाल्नु पर्ने भएमा एकदिनको पूर्व सूचना आवश्यक पर्नेछ।

26) The Bank shall not be held responsible for any shortfall/shortages not brought to the notice of the Bank during cash withdrawal at the Bank's counter.

(२६) फिर्केको रकम कम हुन गएको खण्डमा सो फिर्केको बखत बैंकको काउण्टरमा नै सो कम हुन गएको सम्बन्धमा जानकारी नगर्दा भएमा बैंक जिम्मेवार हुनेछैन।

27) I/We accept that the Bank shall have the right to refuse to open an Account or close an existing Account without assigning any reason. The Bank may prescribe minimum balance requirements for opening and/or maintaining Accounts. The prescribed minimum balance must always be maintained, The Bank reserves the right at its discretion not to allow withdrawal of funds below the minimum balance requirement.

(२७) कुनै पनि कारण नदेखाई खाता खोल्ने वा विद्यमान खाता बन्द गर्न इन्कार गर्ने अधिकार बैंकलाई रहेको छ भन्ने कुरा म/हामी स्वीकार गर्दछु/छौं। खाता खोल्न वा कायम राख्न बैंकले न्यूनतम मौज्जात तोकन सक्नेछ। यसरी लेखिएको न्यूनतम मौज्जात सधैं खातामा कायम रहनु पर्नेछ। यस्तो न्यूनतम मौज्जात रकम भन्दा कम रकम रहने गरी रकम निकाल्न बैंकले आफ्नो स्वेच्छामा रोक लगाउन सक्नेछ।

(28) I/We understand that the signature and the mandate provided herein will be honoured and acted upon by the Bank for product/service that I/We may avail in future from the Bank, unless I/We explicitly advise otherwise.

(२८) म/हामीले स्पष्ट रूपमा अन्यथा निर्देशन नदिएसम्म यस कारोवारका सम्बन्धमा उपलब्ध गराईएका हस्ताक्षरहरू एवं अख्तियारीहरू म/हामीले बैंकबाट भविष्यमा प्राप्त गर्ने सेवाका निमित्त पनि बैंकले आदरगरी कार्यान्वयन गर्नेछ भन्ने कुरा मैले बुझेको छु।

(29) 31. I/We understand that I/We must provide in writing my/our address, telephone, fax number, email address and mobile phone number for receipt of notices and other communications in connection with any/all products I/We avail. If these details change, the applicant/requester/account holder must give the Bank reasonable advance notice in writing before the change takes place. If the applicant/requester/account holder intends to live outside Nepal, they must immediately notify the Bank of this change.

(२९) म/हामीले प्राप्त गरेको कुनै वा सबै सेवाका सम्बन्धमा कुनै सूचना वा अन्य जानकारी अदान प्रदान गर्नका निमित्त म/हामीले लिखित रूपमा मेरो/हाम्रो ठेगाना, टेलिफोन नम्बर, फ्याक्स नम्बर, ईमेल ठेगाना र मोबाइल नम्बर उपलब्ध गराउनु पर्दछ भन्ने कुरा म/हामीले बुझेको छु/छौं। ती विवरणहरू परिवर्तन हुने भएमा त्यसरी परिवर्तन हुनु अघि निवेदक/अनुरोधकर्ता/खातावालाको बैंकलाई उचित रूपमा अग्रिम सूचना प्रदान गर्नु पर्नेछ। यदि निवेदक/अनुरोधकर्ता/खातावाला नेपाल बाहिर रहन चाहमा यस्तो परिवर्तनका सम्बन्धमा बैंकलाई तत्कालै सूचित गर्नु पर्नेछ।

## B. Terms and conditions for eStatements.

### (ब) विद्युतीय विवरण सम्बन्धी शर्त बन्देजहरू

In consideration of the Bank agreeing at my request that future statements be sent to me via electronic mail (e-mail) to such e-mail address as in the Bank's record (Designated Email) such other designated e-mail account as may be instructed by me from time to time (collectively known as the "service"), I hereby agree as follows:

- 1/We will understand that I/we will be automatically subscribed to eStatements unless advised otherwise.
- 1) म/हामीलाई यस कुराको जानकारी छ/छैन म/हामीले बैकलाई अन्याय जानकारी गराइएको बाहेक इस्टेटमेन्ट्स व्यहोरा उपलब्ध गराइ मान स्वतः माग गरेको मानिन्छ ।
- 2) I shall agree to the terms and conditions relating to the Service as herein after provided, and I confirm that these shall be in addition to and not in substitution of the Bank's standard terms and conditions governing cards facilities and to the services which shall apply to the Service as if the said terms and conditions were repeated herein. In the event of a conflict between the terms and conditions of this agreement and any other relevant terms and conditions, the terms and conditions of this agreement will prevail to the extent of such conflict. The use of the Service will constitute my agreement to and receipt of these terms and conditions as well as my acknowledgement of the inherent risks in the transmission of eStatement via e-mail.
- (२) यस उपरान्त सेवाका सम्बन्धी शर्त बन्देजहरू म स्वीकार गर्दछु र यी शर्त बन्देजहरू काड सुविधा तथा सेवा सम्बन्धी अन्य सुविधा सम्बन्धित बैकको सामान्य शर्त बन्देजलाई प्रतिस्थापन गर्ने शर्त बन्देजहरू रहेको र यहाँ दोहरीत गण्टा पनि थप शर्त बन्देज रहेको म पुष्टि गर्दछु । यस सम्बन्धीतामा उल्लेखित शर्त बन्देजहरू र अन्य सम्बन्धित शर्त बन्देजहरू एक आपसमा बाँफिन गण्टा त्यस्तो बाँफिएको हदसम्म यस सम्बन्धीताका शर्त बन्देजहरू लागू हुनेछन् । मैले सेवाको प्रयोग गरेमा यी शर्त बन्देजहरू मैले प्राप्त गरेको र सो मलाई स्वीकार्य रहेको एवं इमेलको माध्यमद्वारा विद्युतीय विवरण सम्प्रेषण गर्दाका वखतको सन्निहित जोखिमहरू मलाई स्वीकार्य रहेको मानिन्छ ।
- 3) The provision of this Service is at the Bank's discretion, and such Service may be modified, suspended, withdrawn, cancelled or discontinued by the Bank at any time. In the event of such modification, suspension, withdrawal, cancellation or discontinuance of the Service, the Bank shall notify me and shall revert to sending the Statements in paper format to my last mailing address appearing on the bank's record. In the case of eStatement via email, the eStatement shall be attached together with the email. Once the Service is provided to me, the Bank will cease to provide me with printed and mailed statements.
- (३) यो सेवा बैकको स्वेच्छामा उपलब्ध गराइएको हो र बैकले कुनैपनि समयमा यो सेवामा परिवर्तन गर्न, रोक्का राख्न र फिर्ता लिन, खारेज गर्न वा रोक्न सक्नेछ । यसरी परिवर्तन, निलम्बन, फिर्ता, खारेज वा रोकिएमा बैकले मलाई सूचना प्रदान गरी बैकको अभिलेखमा देखिने सबैभन्दा पछिल्लो पत्राचारको ठेगानामा कागजमा छापिएको विवरण पठाउन सक्नेछ । इमेल मार्फत पठाइएको विद्युतीय विवरण इमेलका साथ संलग्न गरी पठाइनेछ । यो सेवा उपलब्ध गराए पश्चात बैकले कागजमा छापिएको विवरण प्रेषित गर्न बन्द गर्नेछ ।
- 4) I am the owner and designated user of the Designated Email and shall take all necessary security measures and precaution to ensure that the Designated Email is not accessed by any unauthorized party. I agree and confirm that the Bank does not warrant the timeliness, security, confidentiality or availability in the transmission of the eStatements to the Designated Email.
- (४) निर्दिष्ट इमेलको म निर्दिष्ट प्रयोगकर्ता हुँ र अन्य कुनै अनाधिकृत पक्षले निर्दिष्ट इमेलमा पहुँच प्राप्त नगरेसु भन्ने सुनिश्चितताका निमित्त म सवै आवश्यक सुरक्षाका उपायहरू र पूर्व सावधानीहरू म अपनाउने छु । विद्युतीय विवरण निर्दिष्ट इमेल ठेगानामा पठाउदा बैकले सो को ठीक समय, सुरक्षा, गोप्यता वा उपलब्धताका सम्बन्धमा कुनै सुनिश्चितता प्रदान गर्ने छैन भन्ने कुरा म स्वीकार एवं पुष्टि गर्दछु ।
- (5) I may terminate the Service at any time by completing a designated form and returning it to the Bank. I understand that the Bank will revert to sending me my statements in paper format to the last mailing address appearing on the Bank's record.
- (५) म निर्दिष्ट फारम भरी सो बैकलाई उपलब्ध गराई कुनै पनि समयमा सेवा बन्द गर्न सक्नेछु । यसरी सेवा बन्द गरिएमा बैकले मेरा विवरणहरू बैकको अभिलेखमा रहेको मेरो सबैभन्दा पछिल्लो पत्राचारको ठेगानामा कागजमा छापि पुनः उपलब्ध गर्नेछ भन्ने कुरा मैले बुझेको छु ।
- 6) The Bank's system of transmission of the eStatements are proprietary to the Bank and I agree to the non-exclusive sub-licence of the system granted by the Bank to me for my use of the service. I am aware that any unauthorized use of the system by me or through parties (whether authorized or unauthorized by me) may result in civil action being taken against me by the Bank. I shall not (whether by myself or otherwise) re-engineer, modify, disseminate, copy, decompile any software within the system or otherwise owned or provided by the Bank.
- (६) विद्युतीय विवरण पठाउने बैकको प्रणाली बैकको सम्पत्ति हो र बैकले मलाई सेवा प्रयोग गर्नका निमित्त ननएक्सक्लुसिभ सब लाइसेन्स उपलब्ध गराएको म स्वीकार गर्दछु । मैले वा अन्य कुनै तेश्रो पक्ष (मेल अख्तियारी प्रदान गरेको वा नगरेको) ले प्रणालीको कुनै अनाधिकृत प्रयोग गरेमा बैकले म विरुद्ध देवानी कारवाही गर्न सक्नेछ । बैकको स्वामित्वमा रहेको वा मलाई उपलब्ध गराएको प्रणालीको सफ्टवेयर (म स्वयंद्वारा वा अन्य प्रकारबाट) रि-इन्जिनियरिंग, परिवर्तन, प्रसारण, प्रतिलिपी वा डिक्म्पाइल गर्नछैन ।
- 7) I will be required to check all eStatements for any authorized transactions. If I should be aware of any unauthorized transaction(s) on any of the eStatements, I must notify the Bank as soon as reasonably practicable but in any event not later than the stipulated applicable time period specified in my eStatement. Any applicable time period within which I must notify the Bank of any unauthorized transaction(s) shall begin on the statement date printed on the relevant eStatement regardless of when I access or open the eStatement.
- (७) कुनै पनि आधिकारीक कारोवारका सम्बन्धमा मैले विद्युतीय विवरणहरूको जाँच गर्नुपर्नेछ । कुनै पनि विद्युतीय विवरणमा कुनै अनाधिकृत कारोवार भएको मैले जानकारी प्राप्त गरेमा मैले यथाशीघ्र तर मेरो विद्युतीय विवरणमा उल्लेख गरिएको अर्थात् ननाशनेयरी बैकलाई सूचित गर्नुपर्नेछ । कुनै अनाधिकृत कारोवारको सम्बन्धमा मैले बैकलाई सूचित गर्नुपर्ने अर्थात् मैले विद्युतीय विवरण खोलेको वा सो मा पहुँच प्राप्त गरेको मिति जुनसुकै भएता पनि सम्बन्धित विद्युतीय विवरणमा उल्लेखित विवरणको मितिबाट लागू हुनेछ ।
- 8) I am aware that the Bank never makes any request from me to provide my account or security details via email. Where I have requested for eStatement to be sent to me to using a password (the "Access identification"). Such Access Identification will be used by me to access the eStatement. I acknowledge that I am responsible for checking the eStatement for any unauthorized transactions and that if I am aware of any unauthorized transaction(s) on any of the eStatements, I must immediately notify the Bank. I must ensure that the Access Identification is kept strictly confidential at all times to prevent any unauthorized access to the eStatement. If I am aware or if suspect that the Access Identification is known to someone else, I must notify the Bank immediately.
- (८) बैकले कहिल्यै पनि इमेल मार्फत मलाई खाता नम्बर वा सुरक्षा सम्बन्धी विवरणहरू उपलब्ध गराउन अनुरोध गर्नेछैन भन्ने कुरा मैले बुझेको छु । मैले पासवर्ड प्रयोग गरी मलाई विवरण उपलब्ध गराउन अनुरोध गरेको खण्डमा त्यस्तो पासवर्ड (पहुँच परिचय) मैले विद्युतीय विवरणमा पहुँच प्राप्त गर्न प्रयोग गर्नेछु । कुनै अनाधिकृत कारोवारका निमित्त विद्युतीय विवरणहरू जाँच गर्न म जिम्मेवार हुनेछु र कुनै पनि विद्युतीय विवरणमा कुनै अनाधिकृत कारोवार भएको मैले पाएपमा मैले तुरुन्त बैकलाई जानकारी गराउनु पर्नेछ भन्ने कुरा मलाई जानकारी रहेको छ । विद्युतीय विवरणमा कुनै अनाधिकृत पहुँचलाई रोक्न मैले सधैं पहुँच परिचयलाई अत्यन्त गोप्य राखेको कुरा सुनिश्चित गर्नुपर्नेछ । यदि पहुँच परिचय अन्य कुसैलाई जानकारी भएको मलाई शंका लागेमा सो कुरा मैले बैकलाई तत्कालै जानकारी गराउनु पर्नेछ ।
- (9) I agree that from time to time the Bank may advertise its product and services, and those of other companies in the Bank through the eStatement Service.
- (९) विद्युतीय विवरण सम्बन्धी सेवाको माध्यमद्वारा समय समयमा बैकले आफ्नो वा अन्य कम्पनीहरूको सेवाको विज्ञापन गर्नसक्ने छ भन्ने कुरा म स्वीकार गर्दछु ।
- (10) I acknowledge that the Bank will use its best endeavours to ensure the security of the Service. Notwithstanding the foregoing, I agree that the Bank shall not liable in any manner for any disruption, unavailability of the service, communication, electrical or network failure that may result in the eStatements being incomplete, unavailable or delayed in transmission. I further acknowledge that the use of and the transmission may be disrupted, interrupted, delayed or incorrect. I shall not hold the Bank responsible for any errors, viruses, delay, inaccuracy, losses, damages whatsoever arising from or in connection with my/our use of the Service (including but not limited to any interception, modification or amendment, disruption, interruption, delay or inaccuracy of e-mails or internet transmission or other communication equipment or facilities. For the avoidance or doubt, the Bank shall not be responsible for any losses suffered whether direct, indirect, consequential, or special loss, even if the Bank shall have been advised of the same.
- (१०) सेवाको सुरक्षा सुनिश्चित गर्न बैकले उत्तम प्रयत्न गर्नेछ भन्ने कुरा मलाई जानकारी रहेको छ । माथि जुनसुकै कुरा उल्लेख भएता पनि सेवाका रोकबाट अनुपलब्धता, पत्राचार, विद्युतीय वा अन्य सञ्जालले काम नगरेको परिणामस्वरूप विद्युतीय विवरण अपूर्ण, अनुपलब्धता वा सम्प्रेषणमा विलम्ब आदि हुन पुगेमा कुनै पनि प्रकारबाट बैक जिम्मेवार हुने छैन भन्ने कुरा म स्वीकार गर्दछु । विवरणको सम्प्रेषणमा रोकबाट, विलम्ब वा त्रुटिपूर्ण हुनसक्ने कुराको मलाई जानकारी रहेको छ । मेरो/हाम्रो सेवाका सम्बन्धमा कुनै त्रुटि, भद्रस, विलम्ब, अदरुस्तता, हानी, नोक्सानीका सम्बन्धमा म बैकलाई जिम्मेवार बनाउने छैन (इमेल वा इन्टरनेट ट्रांसमिशन वा अन्य संचारका उपकरण वा सुविधाहरूमा कुनै हस्तक्षेप, परिवर्तन वा संशोधन, रोकबाट, विलम्ब वा अदरुस्तता समेत) शंका निवारणका निमित्त प्रत्यक्ष, अप्रत्यक्ष, परिणामजन्य वा विशिष्ट नोक्सानीका सम्बन्धमा बैकलाई जानकारी उपलब्ध गराएको भएता पनि सो हानी नोक्सानीप्रति बैक जिम्मेवार हुनेछैन ।
- (11) I will not hold the Bank responsible for any consequences that may arise as a result of any online communication between myself and the Bank which may be lost in transmission (whether in whole or in part)
- (११) म र बैकको बीचको कुनै अनलाइन संचारहरू (पूर्ण वा आंशिक रूपमा) सम्प्रेषणको क्रममा हराएमा सो बाट उपलब्ध हुने कुनै पनि परिणामका निमित्त म बैकलाई जिम्मेवार ठहराउने छैन ।
- (12) I acknowledge and agree that the Bank shall have the right to amend any term(s) of this agreement at any time by giving such notice in writing to the customer, whether by mail, facsimile, email notification or otherwise or by placing prominent notices at the Bank's offices or branches and I agree to be bound by the same.
- (१२) ग्राहकहरूलाई मेल, फ्याक्स, इमेल वा अन्य कुनै तरिकाबाट सूचित गराई वा बैकका कार्यालयहरू वा शाखाहरूमा प्रष्ट देखिने गरी सूचना टाँसगरी लिखित सूचना प्रदान गरी यस सम्बन्धीताका कुनै पनि शर्तहरू संशोधन गर्ने अधिकार बैकलाई रहेको छ भन्ने कुरा मलाई जानकारी रहेको छ र सो मलाई स्वीकार्य छ एवं सो मलाई बन्धनकारी रहने कुरा म स्वीकार गर्दछु ।
- 13) I/We hereby acknowledge and are aware of the fact that the bank reserves the right to discontinue my eStatement service in case of failure of delivery of my eStatement to my email address by the system. This will be done on the basis of notification of delivery failure by the system.
- (१३) प्रणालीद्वारा मेरो इमेल ठेगानामा मेरो विद्युतीय विवरण प्रेषित गर्न नसकिएमा मेरो विद्युतीय सेवा समाप्त गर्ने अधिकार बैकलाई रहेको छ भन्ने कुरा म/हामीलाई जानकारी रहेको छ । प्रणालीले इमेल पठाउन नसकेको सूचित गरेको आधारमा यो कार्य गरिनेछ ।

## C. Terms and Conditions related to VISA Platinum Debit Card

### (ग) भिसा प्लेटिनम डेबिट कार्ड सम्बन्धी शर्त बन्देजहरू

These terms & conditions relate to the operations by the Cardholder of his/her account(s) with the Bank designated for this purpose and the use of the Card on the Designated Account(s) and are in addition to the mandate of the Cardholder given to the Bank by him in relation thereto. The Cardholder must be a customer of the Bank and maintain an account at a branch of the Bank in Nepal.

I herewith submit my application for a The Bank Visa Platinum/ Classic Debit Card and confirm that I have understood the terms & conditions as mentioned below.

यी शर्त बन्देजहरू काडवालाको यस प्रयोजनको निमित्त निर्दिष्ट गरेको यस बैकमा रहेको खाताको संचालन र निर्दिष्ट खाता उपर काडको प्रयोगको सम्बन्धमा लागू रहने छ र काडवालाको यस सम्बन्धमा बैकलाई दिएको निर्देश (Mandate) का अतिरिक्त लागू रहने छ । काडवाला यस बैकको ग्राहक हुनु पर्नेछ र नेपालमा यस बैकको शाखामा खाता कायम राखेको हुनु पर्नेछ ।

म बैक भिसा प्लेटिनम/क्लासिक डेबिट कार्डको निमित्त आवेदन गर्दछु र तल उल्लेखित शर्त बन्देजहरू मैले पढेको र बुझेको छु भनी पुष्टि गर्दछु :

1. In these terms & conditions the following abbreviations are used:

१. यस शर्त बन्देजमा देहायको छोटकरी शब्दहरू प्रयोग गरिएका छन्:

ATM means Automated Teller Machine

ए.टी.एम. (ATM) भन्नाले अटोमेटेड टेलर मेसिनलाई जनाउने छ ।

POS means Point of Sale Machine

पी.ओ.स. (POS) भन्नाले प्वाइन्ट अफ सेल मेसिन (विज्जी विन्दुको मेसिन) लाई जनाउने छ ।

BANK means Standard Chartered Bank Nepal Limited

बैंक भन्नाले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई जनाउने छ ।

CARD means The Bank's Visa Platinum Debit Card.

कार्ड भन्नाले बैंक भौसा प्लेटिनम डेबिट कार्डलाई जनाउने छ ।

PIN means Personal Identification Number.

(PIN) भन्नाले पर्सनल आइडेण्टिफिकेशन नम्बर (व्यक्तिगत परिचय नम्बर) लाई जनाउने छ ।

CARDHOLDER means the person to whom the Card has been issued by the Bank.

कार्डवाला भन्नाले बैंकले कार्ड जारी गरेको व्यक्तिलाई जनाउने छ ।

DESIGNATED ACCOUNT(S) means the Account(s) approved by the Bank to be accessed by the Card and PIN.

निर्दिष्ट खाता भन्नाले कार्ड र पीनबाट पहुँच पुग्ने बैंकद्वारा स्वीकृत खातालाई जनाउने छ ।

## 2. Application Processing:

### ३. आवेदन प्रक्रिया :

I have signed the application form and confirm all the information contained therein is true and correct.

I accept that the Bank is in its absolute discretion to accept or reject this application without assigning any reason whatsoever and that the application and its supporting documents will become part of the Bank's record and shall not be returned to me.

आवेदन फाराममा मैले हस्ताक्षर गरेको र सोमा उल्लेखित जानकारीहरू सत्य हुन् भनी म पुष्टि गर्दछु ।

बैंकले आफ्नो स्वच्छता कर्तव्य कारण नखुलाई आवेदन स्वीकार वा इन्कार गर्न सक्नेछ भन्ने कुरा म मंजुर गर्दछु । आवेदन फाराम र सम्बद्ध कागजातहरू बैंक अभिलेखको अंग हुनेछन् र सो मलाई फिर्ता गरिने छैन भन्ने कुरा मलाई स्वीकार्य रहेको छ ।

## 3. Acceptance/Usage:

### ३. स्वीकृति/प्रयोग

I understand and agree that the bank may not accept request for Visa Platinum Debit Card at the discretion of the bank and may consider issuance of Visa Classic Debit Card.

• भौसा डेबिट प्लेटिनम कार्डका निमित्त मैले गरेको आवेदन बैंकले स्वीकार नगर्न सक्नेछ र बैंकले भौसा डेबिट क्लासिक कार्डका सम्बन्धमा विचार गर्न सक्नेछ भन्ने मैले बुझेको छ ।

• All transactions initiated by the Card, whether electronically or otherwise, using the Card will be debited from the Designated Account(s).

• विद्युतीय माध्यम वा अन्य कुनै प्रकारबाट कार्डको प्रयोग गरी कार्यान्वयन गरिएको प्रत्येक कारोबारका निमित्त निर्दिष्ट खाताबाट रकम फिर्कने छ ।

• The Bank shall debit the Designated Account(s) for the amount withdrawn from any of the Bank's Automated Teller Machine (ATM) in Nepal or any other ATM in Nepal India or Bhutan that accept Visa Cards or retail transactions done on POS Machines located in Nepal, India or Bhutan by the use of the Card. The Bank's record electronically or otherwise, shall be deemed to be conclusive proof of the correctness of the transactions notwithstanding the fact that there exists no debit voucher signed by the Cardholder to support transactions through the ATM.

• कार्डको प्रयोगद्वारा निर्दिष्ट खातामा रहेको रकमभन्दा बढी रकम फिर्किएमा त्यस्तो रकमका निमित्त बैंकले निर्धारण गरेको दरमा कार्डवालाबाट व्याज एवं बैंकले निर्धारण गरेको अन्य शुल्क एवं खर्चहरू असुलउपर गरिने छ । त्यस्तो अधिविक्रय माग हुनासाथ भुक्तानी गर्नुपर्नेछ ।

• If the Designated Account becomes overdrawn by the use of the Card, the Cardholder will be charged interest at such rates as the Bank shall determine and such other and expenses, as the Bank shall determine. Any such overdraft shall be repayable upon demand.

• कार्डको प्रयोगद्वारा निर्दिष्ट खातामा रहेको रकमभन्दा बढी रकम फिर्किएमा त्यस्तो रकमका निमित्त बैंकले निर्धारण गरेको दरमा कार्डवालाबाट व्याज एवं बैंकले निर्धारण गरेको अन्य शुल्क एवं खर्चहरू असुलउपर गरिने छ । त्यस्तो अधिविक्रय माग हुनासाथ भुक्तानी गर्नुपर्नेछ ।

• In consideration of the Bank issuing the Card, the Cardholder undertakes to indemnify the Bank and to keep the Bank indemnified against all losses, claims, actions, proceedings, demands, damages, costs and expenses incurred as sustained by the Bank of whatever nature and howsoever arising out of or in connection with the issuance or use of the Card, provided only that the Bank acts in good faith.

• बैंकले कार्ड जारी गर्दा सो जारी वा प्रयोगबाट सूचना हुने वा सो सम्बन्धी कुनै पनि कारणबाट बैंकलाई जुनसुकै प्रकारको हानी, नोक्सानी, दावी, दायित्व, कारवाही, माग, क्षति, लागत एवं खर्चहरू पर्न गएमा सो का निमित्त क्षतिपूर्ति गर्न म मंजुर गर्दछु तर बैंकले असल नियतले कारवाही गरेको हुनु पर्नेछ ।

## 4. Nepal Rastra Bank Requirements: I understand that:

### (५) नेपाल राष्ट्र बैंकका आवश्यकताहरू : मैले देहायका कुराहरू बुझेको छु ।

• The use of my Card is confined to Nepal, India and Bhutan and should not be used outside these countries. The use of my card outside these countries makes my card liable for immediate cancellation and any other appropriate action as stipulated by Nepal Rastra Bank or other regulatory bodies from time to time. I will be liable and responsible to clear all outstanding without prejudice to any right, remedy or action available against me, by Nepal Rastra Bank, the Bank or any regulatory agency.

• मेरो कार्डको प्रयोग नेपाल, भारत र भुटानमा मात्र सीमित रहेको छ र यी राष्ट्र बाहेक अन्य कुनै राष्ट्रमा यसको प्रयोग गरिनु हुने छैन । यी राष्ट्र बाहेक अन्य राष्ट्रमा मेरो कार्ड प्रयोग गरिएमा मेरो कार्ड तत्काल रद्द हुनेछ र नेपाल राष्ट्र बैंक वा अन्य नियामक निकायद्वारा समय समयमा निर्दिष्ट गरिए अनुसारको उचित कारवाही हुनेछ । नेपाल राष्ट्र बैंक, बैंक वा अन्य नियामक निकायको कुनै अधिकार, उपचार वा कारवाहीमा कुनै असर नपर्ने गरी मैले भुक्तानी गर्नुपर्ने रकमका निमित्त म उत्तरदायी हुनेछु ।

• My card is a local rupee card. The transaction at Duty Free shops will be billed in US Dollars thus I am prohibited from using my card at Duty Free shops. For immediate cancellation and any other appropriate action as stipulated by Nepal Rastra Bank or other regulatory bodies from time to time. I will be liable and responsible to clear all outstanding without prejudice to any right, remedy or action available against me, by Nepal Rastra Bank, the Bank or any regulatory agency.

• मेरो कार्ड स्थानीय रुपैयाको कार्ड हो । करमुक्त पसलमा गरिएको कारोबारका निमित्त अमेरिकी डलरमा बिजक जारी हुने भएको हुँदा त्यस्तो करमुक्त पसलमा मेरो कार्ड प्रयोग गर्न म प्रतिबन्धित रहेको छु ।

• The maximum amount I may draw as Cash Advance while visiting India and Bhutan is as advised by Nepal Rastra Bank, from time to time and subject to my card limit and available balance. The card is liable for cancellation in case there are any cash transactions beyond the amount stipulated by Nepal Rastra Bank from time to time and the Bank can provide such information to NRB for investigation and/or necessary action. In such cases I will be liable and responsible to clear all out standings without prejudice to any right, remedy or action available against me, by Nepal Rastra Bank, the Bank or any regulatory agency.

• भारत र भुटानमा भ्रमण गर्दा अग्रिम रूपमा नगद भिन्न पाउने अधिकतम सीमा नेपाल राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम एवं मेरो कार्डको सीमा र उपलब्ध मौज्जातको अधिनमा रहनेछ । नेपाल राष्ट्र बैंकले समय समयमा निर्दिष्ट गरे भन्दा बढी नगद कारोबार गरेमा कार्ड रद्द हुनेछ र आवश्यक अनुसन्धान र कारवाहीका निमित्त सो को सूचना बैंकले नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराउन सक्नेछ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक, बैंक वा अन्य नियामक निकायको कुनै अधिकार, उपचार वा कारवाहीमा कुनै असर नपर्ने गरी मैले भुक्तानी गर्नुपर्ने रकमका निमित्त म उत्तरदायी हुनेछु ।

• It is my responsibility to provide supporting documents pertaining to any purchase transactions done in India and Bhutan to the Bank as and when requested.

• भारत र भुटानमा गरिएको कुनै पनि खरिद सम्बन्धी कारोबारसँग सम्बन्धित कागजात माग भएका बखत बैंकलाई उपलब्ध गराउने दायित्व मेरो हो ।

• It is my responsibility not to utilize my funds withdrawn from card for capital investments in India and Bhutan.

• कार्डको प्रयोगद्वारा निकालिएको रकम भारत र भुटानमा पूँजी लगानी गर्नका प्रयोग नगर्नु मेरो दायित्व हो ।

## 5. EMV Clause:

### (५) ई.एम.वी. प्रकरण:

In addition to the above clauses regarding issuance of card, I hereby read and understand my responsibilities and the following risk associated with the card I have applied for: कार्ड जारी गर्ने सम्बन्धी माथि उल्लेखित प्रकरणको अतिरिक्त मैले आवेदन गरेको कार्ड सम्बद्ध देहायका जोखिमहरू एवं मेरा दायित्वहरू मैले पढेको र बुझेको छु ।

(a) For Debit Card PIN generation and Card Activation, cardholders will visit the nearest SCBNL ATMs. Cardholders will generate PIN using the Debit Card (issued by the Bank) at ATM and Activate the card contacting Bank with the help of telephone lines placed in ATM booth. The Debit Card issued by Bank and PIN generated & activated by the card holders will be entirely at the cardholder's risk and the Bank shall bear no liability whatsoever for any loss, financial or otherwise or damage howsoever caused from this issue. The Bank shall not be responsible for any losses or damages or expenses whatsoever arising whether directly or indirectly as result of any transaction made with the Card and shall be indemnified by the Cardholder, against any such loss or damage.

(क) डेबिट कार्ड पीन जेनरेसन र कार्ड एक्टिभेसनका निमित्त कार्डवालाको नजिकको स्ट्राण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका एटिएममा जानु पर्नेछ । कार्डवालाको बैंकले जारी गरेको डेबिट कार्ड प्रयोग गरी एटिएममा पीन जेनरेट गर्नेछ र एटिएम बुझमा राखिएको टेलिफोनबाट बैंकमा सम्पर्क गरी कार्डलाई एक्टिभेट गर्नेछ । बैंकले जारी गरेको डेबिट कार्ड र कार्डवालाको जेनरेट र एक्टिभेट गरेको पीन पूर्णरूपमा कार्डवालाको जोखिममा रहनेछ र सो जारी गर्दा जुनसुकै प्रकारको आर्थिक वा अन्य हानी नोक्सानीका सम्बन्धमा बैंक जवाफदेही हुनेछैन । कार्डको प्रयोगद्वारा गरिएको कुनै पनि कारोबारको परिणाम स्वरूप कुनै पनि प्रकारको प्रत्येक वा अप्रत्येक हानी नोक्सानी वा खर्चहरू प्रति बैंक जवाफदेही हुनेछैन र त्यस्ता हानी नोक्सानी र सो बाट बैंकलाई हुनजाने हानी नोक्सानीको क्षतिपूर्ति गर्नुपर्नेछ ।

(b) I accept that the Bank will record the call/telecommunication made during Debit Card Activation and PIN Generation for the purpose of service quality improvement.

(ख) डेबिट कार्ड एक्टिभेसन र पीन जेनरेसनका समयमा गरेको कल/टेलिफोन वार्तालाई सेवाको गुणस्तर सुधारका निमित्त बैंकले रेकर्ड गर्नसक्नेछ भन्ने कुरा म स्वीकार गर्दछु ।

(c) The card issued by the Bank is not EMV chip card. In the event of unauthorized fraudulent use of the card including counterfeit, skimming, etc, the Bank will initiate best possible actions as per the existing rule of franchises (Visa Int'l/MasterCard worldwide, as appropriate). However if there are no recourse as per the rule of franchises, I will be liable for any

(ग) बैंकले उपलब्ध गराउने कारोबार सम्बन्धी मासिक विवरण मार्फत जानकारी गराउंदा सो विवरणमा कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि बैंकलाई जानकारी गराउने दायित्व मेरो हो । त्यस्तो कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि विवरण मितिबाट ३० दिन भित्र बैंकलाई जानकारी गराउने दायित्व मेरो हो । त्यस्तो जानकारी मैले ३० दिन भित्र बैंकलाई गराउन नसकेमा सो विवरणमा उल्लेख भएका कारोबार एवं विवरणहरू सही छन् भनी बैंकले सम्झनेछ र त्यस्तो कुनै पनि कारोबारको निमित्त म जवाफदेही हुनेछु ।

(d) It is my responsibility to advise any discrepancies in the transaction/s details provided by the Bank through monthly statement. It is my sole responsibilities to advise the bank within 30 days from the statement date, in case there are any discrepancies. If I fail to advise the bank within 30 days from the date of statement, the Bank will consider the transaction/s and statement details are correct and I will be liable for any such transactions.

(घ) बैंकले उपलब्ध गराउने कारोबार सम्बन्धी मासिक विवरण मार्फत जानकारी गराउंदा सो विवरणमा कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि बैंकलाई जानकारी गराउने दायित्व मेरो हो । त्यस्तो कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि विवरण मितिबाट ३० दिन भित्र बैंकलाई जानकारी गराउने दायित्व मेरो हो । त्यस्तो जानकारी मैले ३० दिन भित्र बैंकलाई गराउन नसकेमा सो विवरणमा उल्लेख भएका कारोबार एवं विवरणहरू सही छन् भनी बैंकले सम्झनेछ र त्यस्तो कुनै पनि कारोबारको निमित्त म जवाफदेही हुनेछु ।

## 6. Others: ६.अन्य

• The Bank reserves the right to assign a limit to the total cash withdrawal or retail purchase by the Cardholder during a 24-hour period.

• २४ घण्टाको समयवाधिका निमित्त कार्डवालाको कुनै जम्मा रकम वा खुद्रा खरिदको सीमा निर्धारण गर्न सक्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ ।

• The Card shall at all times remain the property of the Bank and the Bank in its unfettered discretion and without giving reasons withdraw the Card or the services thereby offered or any part of such services at any time without any prior notice whereby the Cardholder will be responsible for returning the Card as per request from the Bank.

- जुनसुकै समयमा पनि कार्ड बैकको सम्पत्ति हुनेछ र बैकले आफ्नो पूर्ण स्वेच्छामा कार्ड वा सो बाट प्रदान गरिएको सेवा वा सेवाको कुनै पनि अंश कुनै पनि समयमा पूर्व सूचना बिना नै बन्द गर्नसक्ने छ र सो भएमा बैकको अनुरोध अनुरूप कार्डबालाले सो कार्ड फिर्ता गर्नुपर्ने छ।
- The Card shall cease to be valid and the Bank shall be entitled to the immediate return of the Card in the event of:
- देहायको अवस्थामा कार्ड बहाल रहने छैन र सो कार्ड बैकले तुरुन्त फिर्ता प्राप्त गर्नुपर्ने छ:
  - a) Closure of Designated Account(s);
  - (क) निर्दिष्ट खाता बन्द भएमा
  - b) Death of a Cardholder;
  - (ख) कार्डबालाको मृत्यु भएमा
  - c) The Cardholder(s) authority to operate the Designated Account(s) is terminated;
  - (ग) निर्दिष्ट खाता संचालन गर्ने कार्डबालाको अख्तियारी समाप्त भएमा
  - d) The Cardholder(s) ceases to be a customer of the Bank;
  - (घ) कार्डबाला बैकको ग्राहक नरहेमा
  - (e) The Bank requests its return.
  - (ङ) बैकले फिर्ता माग गरेमा।
- All notification and/or questions concerning the use of the Card should be directed to the Cardholder's branch.
- कार्डको प्रयोग सम्बन्धी सबै सूचना र/वा जिज्ञासाहरू कार्डबालाको शाखामा गरिनुपर्ने छ।
- The Cardholder shall not disclose the PIN. The Cardholder will be liable to the Bank for any and all transactions made by use of the Card and hereby agrees to indemnify the Bank for any losses or damages howsoever caused by any unauthorized use of the Card or PIN, unless the Bank has received notice in writing of any loss, damage or theft of the Card or disclosure of the PIN prior to any unauthorised use of the Card or PIN.
- कार्डबालाले PIN नं. को खुलासा गर्नेछैन। कार्डको प्रयोग गरी गरिएको कुनै पनि कारोबारको निमित्त वैकप्रति कार्डबाला उत्तरदायी हुनेछ। कार्ड वा PIN नं. को अनधिकृत प्रयोग हुनुभन्दा पूर्व नै कार्डबालाले आफ्नो कार्ड हराएको, चोरी भएको, नाश भएको वा PIN नं. अरुलाई खुलासा गरेको सम्बन्धमा बैकलाई लिखित जानकारी गराएको अवस्थामा बाहेक कार्डको कुनै पनि प्रकारको अनधिकृत प्रयोगको कारणबाट बैकलाई जुन सुकै प्रकारको हानी, नोक्सानी पर्न गएमा त्यस्तो हानी नोक्सानीको सद्धान्ता (क्षतिपूर्ती) गर्न कार्डबाला मंजूर गर्दछ।
- All fees related to the Card are payable in advance as per the Bank's latest Standard Tariff of Charges.
- कार्डसँग सम्बन्धित सबै शुल्कहरू बैकको नवीनतम निश्चित शुल्क तालिका अनुरूप अग्रिम रूपमा भुक्तानी गर्नु पर्नेछ।
- The Bank shall debit the Designated Account(s) for all related charges with respect to the Card and the use thereof.
- कार्डको सम्बन्धमा र सो को प्रयोगको सम्बन्धमा लाग्ने सबै शुल्कहरू बैकले निर्दिष्ट खाताबाट निकाल्न सक्नेछ।
- The Bank reserves the right to withdraw at any time and at its sole discretion all rights and privileges pertaining to the Card. The Bank shall not be responsible for any losses or damages or expenses whatsoever and howsoever arising whether directly or indirectly as a result of any malfunction of the Card or any of the Bank's ATM, the insufficiency of funds in such a machine or otherwise
- कार्ड सम्बन्धी सबै अधिकार एवं सहूलियतहरू बैकले आफ्नो स्वेच्छामा कुनै पनि समयमा बन्द गर्ने अधिकार राख्दछ। कार्ड वा बैकको कुनै पनि एटिएम बिग्रिएको कारणले गर्दा वा त्यस्तो मेसिनमा रकम अपुग भएको कारणले वा अन्य कारणले कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष हानी, नोक्सानी वा खर्चहरू पर्न गएमा बैक जवाफदेही हुनेछैन।
- The Bank does not warrant and will not be responsible for the Card not being honoured for any reason whatsoever.
- बैकले कार्ड आदर हुन्छ भनी घोषणा गर्दैन र जुनसुकै कारणले गर्दा कार्ड अनादर भएमा बैक जवाफदेही हुनेछैन।
- If separate Cards are issued to more than one Cardholder of a joint account, then each Cardholder shall be jointly and severally responsible for all transactions on the account operated by the use of any Card and jointly and severally bound by these terms and conditions. Each Cardholder of a joint account acknowledges that separate notice is not required in respect of each of the subsequent use of the different Cards.
- एक भन्दा बढी कार्डबालाको संयुक्त खाताबालाहरूलाई छुट्टा छुट्टै कार्डहरू जारी गरिएको भएमा त्यस्तो कार्डको प्रयोगबाट खातामा भएको सबै कारोबारका निमित्त प्रत्येक कार्डबालाहरू संयुक्त एवं पृथक रूपमा जवाफदेही हुनेछन् र यी शर्त बन्देजहरू संयुक्त एवं पृथक रूपमा बन्धनकारी हुनेछन्। संयुक्त खाताका प्रत्येक कार्डबालाहरू यो स्वीकार गर्दछन् कि छुट्टा छुट्टै कार्डको प्रयोगबाट प्रत्येक पटक रकम निकालिएको सम्बन्धमा छुट्टा छुट्टै सूचना जारी गर्नुपर्ने छैन।
- All the rules and regulations and charges governing the operations of current accounts and savings accounts will be applicable to the Card transactions relating to such accounts.
- चालि र बचत खाता संचालनका सम्बन्धमा लागू हुने सबै नियम तथा शुल्कहरू त्यस्तो खाता सम्बद्ध कार्डको कारोबारमा समेत लागू हुनेछ।
- The Cardholder accepts that any cash or cheque deposited through ATM with the use of the Card is entirely at the risk and responsibility of the Cardholder and is subject to verification and implementation by the Bank. The Cardholder accepts that cheques deposited through the ATM may be sent for collection/clearance and the Cardholder's account will only be credited after realization.
- कार्डको प्रयोगद्वारा एटिएमको माध्यमबाट नगद वा चेक जम्मा गर्दा सो पूर्णरूपमा कार्डबालाको जोखिम र जवाफदेहीतामा हुनेछ। भन्ने कुरा कार्डबाला स्वीकार गर्दछ र सो बैकद्वारा गरिने प्रमाणिकरण र कार्यान्वयनको अधिनस्थ हुनेछ। एटिएमद्वारा जम्मा गरिएका चेकहरू कलेक्सन/डिलिभरेन्सका निमित्त पठाउनु पर्ने हुनसक्छ र सो रकम प्राप्त भएपछि मात्र कार्डबालाको खातामा रकम जम्मा गरिने छ, भन्ने कुरा कार्डबाला स्वीकार गर्दछ।
- Two officials of the Bank will verify Cash/Cheque deposits and their count will be accepted as the correct amount deposited by the Cardholder.
- नगद/जम्मा गर्दा बैकका दुई अधिकारहरूले प्रमाणित गर्नेछन् र निजहरूको गणनालाई कार्डबालाले जम्मा गरेको सही रकमको रूपमा स्वीकार गरिनेछ।
- The amount stated on the ATM screen or on the printed transaction record/slip shall not for any purpose whatsoever be taken as conclusive of the state of the Cardholder's account with the Bank.
- एटिएम स्क्रीनमा वा कारोबारको छापिएको अभिलेख/स्लिपमा उल्लेख भएको रकमलाई कुनै पनि प्रयोजनका निमित्त कार्डबालाको बैकमा रहेको खाताको स्थिति सम्बन्धमा निर्णयक मानिने छैन।
- I acknowledge and agree that the Bank shall have the right to amend any term(s) of this agreement at any time by giving such notice in writing to the customer, whether by mail, facsimile, email notification or otherwise or by placing prominent notices at the Bank's offices or branches and I agree to be bound by the same.
- यस सम्झौताका कुनै पनि शर्त बन्देजहरूको कुनै पनि समयमा संशोधन गर्नुपर्ने भएमा बैकले सो को लिखित सूचना हुलाक, फ्याक्स, इमेल वा अन्य कुनै माध्यमद्वारा वा बैकका कार्यालय वा शाखाहरूको सूचनापट्टीमा स्पष्ट सूचना टाँसगरी ग्राहकलाई सूचित गर्नसक्ने अधिकार बैकसँग रहने छ भन्ने कुरा म स्वीकार गर्दछ र सो म प्रति बन्धनकारी हुनेछ।
- These Terms & Conditions will stand amended if law, government regulations or instructions issued by the Nepal Rastra Bank, necessitates such amendments.
- यदि कानून, सरकारी नियमहरू वा नेपाल राष्ट्र बैकबाट जारी हुने निर्देशनहरूको कारणले गर्दा संशोधन गर्नुपर्ने भएमा यी शर्त बन्देजहरू स्वतः संशोधित हुनेछ।
- The Cardholder's use of the Card shall at all times be subject to prevailing terms and conditions in force irrespective of the Cardholders actual receipt of the Bank notices or knowledge thereof.
- कार्डमा उल्लेख भएको म्यादसम्ममात्र कार्ड बहाल रहनेछ र तत्पश्चात कार्डबालाले नविकरणका निमित्त बैकमा सम्पर्क राख्नु पर्नेछ।
- I need to pay the annual fee to my card account as per the MID (Most Important Document) and on approval of my card application
- कार्डबालाले वार्षिक रूपमा बैकको सूचना वा जानकारीहरू प्राप्त नगरे तापनि कार्डबालाले गर्ने कार्डको प्रयोग प्रचलित शर्त बन्देजको अधिनस्थ हुनेछ।
- A supplementary card fee as per the MID will be levied on every supplementary card I request for.
- मेरो कार्ड सम्बन्धी आवेदन स्वीकृत भएको खण्डमा अत्यन्त जरुरी दस्तावेज अनुरूप मेरो कार्ड खातामा मैले वार्षिक शुल्क भुक्तानी गर्नु पर्नेछ।
- Cash withdrawals and balance enquiry by Visa Platinum Debit Card from Standard Chartered Bank Nepal Ltd. (SCBNL) ATMs are free of cost.
- मैले सहायक कार्डका निमित्त आवेदन गरेको काखडमा त्यस्तो प्रत्येक सहायक कार्डका निमित्त अत्यन्त महत्वपूर्ण कागजात अनुरूपको सहायक कार्ड शुल्क भुक्तानी गर्नु पर्नेछ।
- Cash withdrawals by Visa Platinum Debit Card from ATMs other than SCBNL will attract a fee as per the MID
- स्टाण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेडका ए टी एम बाट भीसा प्लेटिनम डेबिट कार्डको प्रयोगबाट रकम निकाल्न वा मौज्जात सौधपत्र गर्न शुल्क लाग्ने छैन।
- In case of lost/stolen/damage of my Card/PIN there is Replacement card fee as per the MID
- मेरो कार्ड / PIN हराए/चोरी भए/तप्त भएमा अत्यन्त महत्वपूर्ण कागजात अनुरूपको शुल्क तिरी नयाँ कार्ड प्राप्त गर्न सकिनेछ।
- A card must be signed immediately on receipt unless otherwise not required by us.
- कार्डमा उल्लेखित अवधि अन्त्य सम्म कार्ड प्रयोगको निमित्त मान्य हुनेछ।
- The card will be valid for use till the end of expiry period mentioned on the card. Upon expiry, the card will be renewed automatically by the Bank. It is my responsibility to notify the Bank 30 days before the expiry of my card, if I do not wish to renew the card. In case I do not receive the card before expiry of the card, I should contact the Bank immediately. The Bank is authorized to send the card via courier in the latest address provided by me to the Bank.
- कार्डमा उल्लेखित अवधिको अन्त्य सम्म कार्ड प्रयोगको निमित्त मान्य हुनेछ। म्याद समाप्त भएमा बैकले स्वतः कार्डको नविकरण गरिदिनेछ। मैले कार्ड नविकरण गर्न नचाहेमा बैकलाई म्याद समाप्त हुनु भन्दा ३० दिन अघि सोको अग्रिम सूचना दिनु मेरो दायित्व हो। कार्डको म्याद समाप्त हुनु भन्दा अघि मैले कार्ड प्राप्त नगरेमा मैले बैकलाई तुरुन्त सम्पर्क राख्नु पर्नेछ। मैले बैकलाई उपलब्ध गराएका ठेगानाहरू मध्ये सबै भन्दा पछिल्लो ठेगानामा क्युरियरको माध्यमद्वारा कार्ड पठाउन बैकलाई अधिकार रहेको छ।
- I can contact 24 hours Client Care Centre at 00977-1-4781800 for query/ies related to my bank account and Visa Platinum Debit Card. The Bank is authorized to verify my account information prior responding to my query/ies.
- मेरो बैक खाता र भीसा प्लेटिनम डेबिटकार्डका सम्बन्धमा जानकारी चाहिएमा २४ घण्टे सम्पर्क केन्द्रको ००९७७-१-४७८१८०० मा मैले सम्पर्क राख्न सक्नेछु। मेरो जिज्ञासाका सम्बन्धमा जवाफ दिनु पूर्व मेरो खाता जाँच गर्ने बैकलाई अख्तियारी रहेको छ।

#### D. Authorization And Declaration Related To Online Banking

##### (घ) अनाइडन बैकिंग सम्बन्धी अख्तियारीनामा र उद्घोषणा

By signing below, you hereby apply for the The Bank- Internet and electronic banking service (collectively the electronic banking services) as may be made available to you by the Bank from time to time. Further, you acknowledge that your use of the Electronic Banking Services shall be governed by the Bank's prevailing Electronic Banking Terms and Conditions as given below and you declare that you have read and fully understood the said Terms and Conditions and accept the same.

यस लिखितनामा हस्ताक्षर गरे पश्चात बैकले तपाईंलाई समय समयमा उपलब्ध गराउने बैक, इन्टरनेट र इलेक्ट्रोनिक बैकिंग सेवा (समग्रमा विद्युतीय बैकिंग सेवा) का निमित्त तपाईंले आवेदन गर्नु भएको छ। साथै, विद्युतीय बैकिंग सेवाको तपाईंको प्रयोग उपर देहायमा उल्लेख भएको विद्युतीय बैकिंग सेवा सम्बन्धी शर्त बन्देज लागू हुनेछ तथा तपाईंले उल्लेखित शर्त बन्देजहरू पढेर पूर्णरूपमा बुझी सो स्वीकार गर्नु भएको छ भन्ने कुरा उद्घोषणा गर्नु भएको छ।

You hereby instruct and authorize the Bank to issue/deliver your Electronic Banking ID and Electronic Banking Password (collectively Security codes), relating to your access to the Electronic Banking Services, electronically to your email ID and Mobile respectively as per the Bank's records, and, you agree that the risk of non-receipt and / or disclosure of the Security Codes to an unauthorized third party shall be fully borne by you. Subject to the Bank's prevailing terms governing the use of the Services, you hereby authorize and instruct the Bank to act on any instructions received through the use of your Security Codes, including, but not limited to the transfer of funds (subject to limits as may be imposed by the Bank from time to time) from your account(s) with the Bank (which you are entitled to operate on a single signatory basis) to the third party accounts named under the heading Beneficiary Accounts and, to any account which you may designate from time to time, for this purpose under the Bank's prevailing procedures.

विद्युतीय बैकिंग सेवामा पहुँच प्राप्त गर्ने सम्बन्धमा तपाईंलाई विद्युतीय माध्यमद्वारा बैकको ऑनलेखमा रहेको तपाईंको इमेल ठेगाना र मोबाइलमा विद्युतीय बैकिंग पारिचय र विद्युतीय बैकिंग पासवर्ड (समग्रमा सुरक्षा संकेत) जारी गरी उपलब्ध गराउन तपाईंले निर्देशन गरी बैकलाई अख्तियारी प्रदान गर्नु भएको छ एवं सुरक्षा संकेत प्राप्त नगर्न सक्ने तथा अनाधिकृत तेश्रो पक्षलाई तपाईंको सुरक्षा संकेत खुलासा हुन सक्ने जोखिम पूर्णरूपमा व्यहोर्नु पर्नेछ भन्ने कुरा तपाईंलाई स्वीकार र रहेको छ। सेवाको प्रयोग सम्बन्धी बैकको प्रचलित शर्त बन्देजको अधीनमा रहने गरी तपाईंको सुरक्षा संकेत प्रयोगको माध्यमद्वारा प्राप्त भएको बैकमा रहेको तपाईंको एकल हस्ताक्षरबाट संचालित हुने खाताबाट हिनगामी खातामा र यस प्रयोजनका निमित्त बैकको प्रचलित कार्याविधि अनुसार जनकाले तपाईंले निर्देशन गरेको खातामा रकमान्वयन गर्ने कार्यको समय समयमा तपाईंको गरेको सीमाको अधीनमा रहने गरी) लागायतका निर्देशनको कार्यान्वयन गर्न तपाईंले बैकलाई अख्तियारी प्रदान गरी आदेश प्रदान गर्नु भएको छ।

In consideration of your instruction for your account statement(s) and advice(s) to be sent to the e-mail address specified above ("the Service"), as per the frequency requested by you, and your cancellation of any existing instruction/s to hold mail or to send all statements and advice by post or courier service, you hereby unconditionally agree that all statements sent by The Bank ("the Bank") for your above mentioned account(s) shall be accepted and upheld by you as correct. You hereby expressly waive any of your legal rights, past or future, against the Bank for providing the aforesaid service and fully accept the risks and responsibilities of the statements transmitted by the Bank. The Bank does not warrant against any external factors affecting the privacy and/ or security of e-mails during Internet transmission. Accounts may automatically be closed if they carry nil, negative or balance less than the applicable ledger fee for 60 consecutive days.

तपाईंले अनुरोध गर्नु भए बमोजिमको अन्तरालमा माथी उल्लेखित इमेल ठेगानामा तपाईंको खाता सम्बन्धी विवरणहरू र अनुरोधहरू पठाउन (सेवाहरू) र मेल होल्ड गर्न वा सबै विवरणहरू तथा अनुरोधहरू हलुक वा कुरियर सेवाबाट पठाउने विद्यमान निर्देशनहरू समाप्त गर्न निर्देशन गर्नु भए बापत तपाईंको माथी उल्लेखित खाताका सम्बन्धमा बैकले पठाएका सबै विवरणहरू तपाईंले स्वीकार गर्नु भएको छ र सही छन् भन्ने कुरा तपाईंले निःशर्त रूपमा स्वीकार गर्नु भएको छ। माथी उल्लेखित सेवा उपलब्ध गराउनका निमित्त बैकको विरुद्धको तपाईंको विगत एवं भविष्यको कानूनी अधिकारहरू तपाईंले लिखित रूपमा परित्याग गर्नु भएको छ र बैकले सम्प्रेषित गरेको विवरणका जोखिम र दायित्वहरू पूर्णरूपमा स्वीकार गर्नु भएको छ। इन्टरनेट र ट्रान्जमिसनको समयमा इमेलको सुरक्षा र गोपनीयतालाई प्रभावित गर्ने बाह्य तत्वहरूको विरुद्ध बैकले कुनै दायित्व वहन गर्ने छैन। खातामा ऋणात्मक, शून्य वा लगातार ६० दिनका निमित्त लागू हुने लेजर शुल्क खाने रकमको मौज्जात नरहेमा खाताहरू स्वतः बन्द हुनेछ।

You hereby further agree to keep the Bank indemnified against all actions, proceedings, liabilities and claims, cases, damages, costs and expenses in relation to or arising out of the Bank so accepting your request and transmitting statements and information through e-mail. You hereby agree to pay all fees and charges, which the Bank may impose from time to time in connection with the Service in the manner stipulated by the Bank. The Bank may add to, discontinue, or vary any of the Services from time to time. The Bank shall not be liable or responsible for data corruption, delay, interception and unauthorized amendment of the information from time to time and at any time. This agreement is in addition to and not in substitution of any other agreements, mandates, terms and condition relating to the customer's account(s) with the Bank.

इमेलको माध्यमद्वारा तपाईंलाई विवरण वा जानकारीहरू सम्प्रेषण गर्ने तपाईंको आदेश बैकले स्वीकार गरेको सम्बन्धमा वा सो बाट सुचित सबै कारवाहीहरू, प्रक्याहरू, दायित्वहरू, दावीहरू, मुद्दामामालिाहरू, लागत र खर्चहरूका विरुद्ध बैकलाई क्षतिपूर्ति गर्ने कुरा तपाईंलाई भन्नुपर्ने रहेको छ। सेवाका सम्बन्धमा बैकले समय समयमा लागू गर्ने सबै शुल्क एवं दस्तुरहरू बैकले तोके अनुरूप भुक्तानी गर्न तपाईंलाई मञ्जुरी रहेको छ। बैकले समय समयमा सेवामा थप गर्न, सेवा बन्द गर्न वा कुनै सेवा परिवर्तन गर्न सक्नेछ। समय समयमा एवं कुनै पनि समयमा तथ्यांकहरू करप्यन भएमा, विलम्ब भएमा, हस्तक्षेप भएमा तथा सूचनाहरूमा अनाधिकृत तवरबाट संशोधन भएमा बैक जिम्मेवार एवं उत्तरदायी हुने छैन। बैकमा रहेको ग्राहकको खाताहरू सम्बन्धी अन्य कुनै सम्झौता, अख्तियारनाम, शर्त बन्देजहरूको प्रतिस्थापन नभई यो सम्झौता थप सम्झौता रहेको छ।

You warrant that all the information provided by you, in this application form is true, accurate and complete in all respects.

यस आवेदन पत्रमा तपाईंले उपलब्ध गराउनु भएका जानकारी पूर्णरूपमा सही, दुरुस्त र पूर्ण छन् भन्ने कुरा तपाईं उद्घोष गर्नु हुन्छ।

Standard Chartered Bank Nepal Limited - Electronic Banking Terms and Conditions Please read these terms and conditions carefully.

## स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड - विद्युतीय बैकिंग सम्बन्धी शर्त बन्देजहरू

These terms and conditions set out the rights and obligations of you, the customer, and us, the Bank, in connection with your use of the Service. All the terms and conditions of this agreement are legally binding, so please read them through

सेवाको प्रयोग सम्बन्धमा तपाईं ग्राहकहरू र हामी बैकको अधिकार र दायित्वहरू यी शर्त बन्देजद्वारा निर्धारण गरिएका छन्। यस सम्झौताका शर्त बन्देजहरू कानूनी रूपमा बन्धनकारी रहेको हुँदा राम्रोसँग पढ्नु होला।

This agreement:

यस सम्झौतामा

- is in addition to the terms and conditions that apply to the individual accounts you may be accessing through the Service. If there is a conflict between the terms and conditions of this agreement and any other relevant terms and conditions, the terms and conditions of this agreement will prevail; and
- यस सेवाको माध्यमद्वारा तपाईंले पहुँच प्राप्त गर्ने व्यक्तिगत खातामा लागू रहने शर्त बन्देजहरू लगायत यो सम्झौता थप शर्त बन्देज हो। अन्य सर्वाधिकृत शर्त बन्देज तथा यो सम्झौताका शर्त बन्देजहरू बाकिन गएमा या सम्झौताका शर्त बन्देजहरू लागू हुनेछन्, र
- In the last section of this agreement, you will find definitions of some of the words and phrases used in these terms and conditions.
- यस सम्झौताको अन्तिम खण्डमा यस सम्झौतामा प्रयोग भएका शब्द एवं शब्दावलीको परिभाषा पाउनु हुनेछ।

## 1. The Accounts On Which You May Use The Services

### १. तपाईंले सेवा प्रयोग गर्न सक्ने खाताहरू

1.1 By agreeing to be bound by the terms of this agreement, you agree that the Service will be available on all Eligible Accounts with us, whether open now or opened in the future. The Service cannot be used on some types of accounts and we will advise you from time to time as to which accounts are eligible.

१.१ यस सम्झौताका शर्त बन्देजहरू तपाईं उपर बन्धनकारी हुने कुरा स्वीकार गरेको हुँदा हामीसँग हालै खोलिएको वा भविष्यमा खोल्ने उपयुक्त खातामा सेवा उपलब्ध हुनेछ भन्ने कुरा तपाईंले स्वीकार गर्नुभएको छ। कुनै प्रकृतिका खाताहरूमा सेवा प्रयोग गर्न सकिने छैन र कुन खाताहरू उपयुक्त हुन्छन् भन्ने सम्बन्धमा हामी समय समयमा तपाईंलाई जानकारी गराउने छौं।

1.2 In order to use the Service, you must be registered by us to use the Service.

१.२ सेवा प्रयोग गर्नका निमित्त सो सेवा प्रयोग गर्ने गरी तपाईं हामीकहाँ दर्ता हुनु पर्नेछ।

## 2. Your Responsibilities For Security

### २. सुरक्षा सम्बन्धी तपाईंको दायित्व

2.1 To ensure that you alone are able to access and give instructions on your accounts using the Service, you must adopt and at all times maintain all the following security procedures.

२.१ तपाईंको खातामा सेवा प्रयोग गरी खातामा पहुँच प्राप्त गर्ने र निर्देशन प्रदान गर्ने तपाईं एकमात्र व्यक्ति भएको सुनिश्चित गर्न तपाईंले देहायका सबै सुरक्षा कार्याधिहरू अवलम्बन गरी स्वयं कायम राख्नु पर्नेछ।

2.2 To enable you to use the Service, we will provide you a user identification code and an initial password electronically to your email ID and mobile respectively, as per Bank's record, and you may then choose your own Password for the Service. These are your Security Codes and both will be used to identify you whenever you access the Service.

२.२ तपाईंलाई सेवा प्रयोग गर्न सक्षम बनाउनका निमित्त बैकमा रहेको अभिलेख अनुसारको इमेल ठेगाना र मोबाइलमा हामी तपाईंलाई प्रयोगकर्ता परिचय संकेत र प्रारम्भिक पासवर्ड उपलब्ध गराउने छौं र तत्पश्चात सेवाका निमित्त तपाईंले आफ्नो पासवर्ड चयन गर्न सक्नु हुनेछ। यी तपाईंको सुरक्षा संकेतहरू हुन् र तपाईंले जहिले सुकै सेवामा पहुँच प्राप्त गर्दा तपाईंलाई पहिचान गर्न दुवै प्रयोग गरिनेछ।

## 2.3 Safeguarding your Password and Security Codes: In connection with your Security Codes:

### २.३ तपाईंको पासवर्ड र सुरक्षा संकेतको सुरक्षा: तपाईंको सुरक्षा संकेतको सम्बन्धमा:

2.3.1 You should change your Password regularly and shall do so whenever the Service requires you to do so. You should not choose a Password you have used before;

२.३.१ तपाईंले नियमित रूपमा र सेवाको आवश्यकता अनुरूप पासवर्ड परिवर्तन गर्नुपर्नेछ। तपाईंले पहिले नै प्रयोग गरिसकेको पासवर्ड पुनःचयन नगर्नुहोला।

2.3.2 Whenever you choose a Password, you must take care not to choose a number that is likely to be guessed by anyone trying to access the Service pretending to be you. For example, you should avoid your own or a relative's birthday, or any part of your telephone number;

२.३.२ पासवर्ड चयन गर्दा तपाईंको परिचयको भान पारी सेवामा पहुँच प्राप्त गर्न चाहने कुनै पनि अनुरोध गर्न सक्ने कुनै पनि अंकहरू चयन नगर्न तपाईंले सावधानी अपनाउनु पर्नेछ।

उदाहरणका निमित्त तपाईंको आफ्नो वा नातेदारको जन्मदिन वा तपाईंको फोन नम्बरको कुनै अंश प्रयोग नगर्नुहोला।

2.3.3 you must take all reasonable steps to ensure that you safeguard your Security Codes at all times, whenever possible. You must not disclose any details of your Password to anyone else, to a member of our staff, or to someone giving assistance on a technical helpdesk in connection with the Service;

२.३.३ सम्भव भएसम्म तपाईंको सुरक्षा संकेतको सधैं सुरक्षा भएको सुनिश्चित गर्नका निमित्त तपाईंले सबै उच्चतम कदमहरू चाल्नु पर्नेछ। तपाईंले आफ्नो पासवर्डको विवरणहरू हाम्रा कर्मचारीहरूलाई एवं सेवाका सम्बन्धमा प्राविधिक सहायता प्रदान गर्ने कसैलाई पनि लगायत अन्य कसैलाई पनि खुलासा गर्नुहुने छैन।

2.3.4 you must not record your Security Codes in a way that could make them recognizable by someone else as Security Codes;

२.३.४ अन्य कसैले सुरक्षा संकेत हो भन्ने बुझ्न सक्नेगरी तपाईंले आफ्नो सुरक्षा संकेतको अभिलेख राख्नु हुँदैन।

2.3.5 if you discover or suspect that your Password or any part of them are known to someone else, you must immediately change the Password yourself through the Service. If this is not possible, you must notify us immediately by telephoning us on our 24 hours Client Care Centre at 00977-1-4781800 (or any other number we may advise you from time to time for this purpose). We will suspend use of the Service until new Security Codes have been set up.

२.३.५ तपाईंको पासवर्ड वा त्यसको कुनै अंश अन्य कसैलाई जानकारी हुन गएको तपाईंलाई थाहा भएमा वा शंका लागेमा सेवाको माध्यमद्वारा आफ्नो पासवर्ड तपाईंले तत्काल परिवर्तन गर्नु पर्नेछ। सो सम्भव नभएमा हामीलाई हाम्रो २४ घण्टे सम्पर्क केन्द्रको फोन नं. ००९७७-१४७८९८०० (वा यस प्रयोगका निमित्त हामीले तपाईंलाई समय समयमा उपलब्ध गराउने अन्य नम्बर) मा फोन गरी हामीलाई तत्काल सूचित गर्नु पर्नेछ। अर्को नयाँ सुरक्षा संकेत निर्धारण नभएसम्मका निमित्त हामी सेवा विलम्ब गरिदिने छौं।

## 2.4 Checking your statements

### २.४ तपाईंको विवरणको जाँच:

If you become aware of any transaction on any of your accounts that has not been validly authorized by you, you must notify us immediately by telephoning us on our 24 hours Client Care Centre at 00977-1-4781800 (or any other number we may advise you from time to time for this purpose). For this purpose, you are reminded that you must, as is required of you for all your accounts, check all Bank Statements for any unauthorized transactions.

तपाईंको कुनै पनि खातामा तपाईंले वैध तराबाट अख्तियारी नगरेको कुनै कारोबार भेटाउनु भएमा तपाईंले हाम्रो २४ घण्टे सम्पर्क केन्द्रको फोन नं. ००९७७-१४७८९८०० (वा यस प्रयोगका निमित्त हामीले तपाईंलाई समय समयमा उपलब्ध गराउने अन्य नम्बर) मा फोन गरी हामीलाई तत्काल सूचित गर्नु पर्नेछ। यस प्रयोगका निमित्त तपाईंका सबै खाताका निमित्त यस्तो कुनै अनाधिकृत कारोबार भएको छ वा छैन भनी जाँच गर्नुपर्नेछ भन्ने कुरा स्मरण गराउन चाहन्छौं।

## 2.5 Other security safeguards: You must not allow anyone else to operate the Service on your behalf.

### २.५ अन्य सुरक्षात्मक उपायहरू: छौं। तपाईंले आफ्नो तर्फबाट सेवा संचालन गर्न अन्य कसैलाई पनि अनुमति दिनु हुनेछैन।

2.6 You must not leave Your System unattended while you are on-line to the Service. This applies whether Your System is a device you have sourced independently of us or a device provided by us to access the Service in one of our branches. However, the public nature of our branches makes it particularly important that if you access the Service from a device in one of our branches you do not leave that device unattended while on-line and you ensure that you have gone off-line before leaving the branch.

२.६ तपाईं सेवामा अनलाइन भएको बखत तपाईंको प्रणालीलाई त्यसै छाडी अन्यत्र जानु हुनेछैन। तपाईंको प्रणाली एउटा उपकरण हो जुन तपाईंले हाम्रा शाखाहरू कुनै एक शाखामा पहुँचका निमित्त हामीबाट स्वतन्त्ररूपमा आफैले उपलब्ध गर्नु भएको वा हामीले उपलब्ध गराएका हुन्छौं। हाम्रा शाखाहरू सार्वजनिक प्रकृतिको भएको हुँदा हाम्रा शाखाहरू मध्ये कुनै एक शाखामा रहेको कुनै उपकरणको माध्यमद्वारा तपाईंले सेवामा पहुँच प्राप्त गर्नु भएको भएमा अनलाइन भएका बखत तपाईंले सो उपकरण छाडी अन्यत्र नजानु महत्वपूर्ण रहन्छ र शाखा छोडी अन्यत्र जाँदा तपाईं अफलाइन भएको सुनिश्चित गर्नु पर्नेछ।

2.7 You must not access the Service from any device connected to a local area network (or LAN), such as an office environment, without first making sure that no one else is able to observe or copy your access or obtain access to the Service pretending to be you.

२.७ लोकल एरिया नेटवर्क (LAN) सँग सम्पर्क रहेको कुनै पनि उपकरणको जस्तै अफिस इन्भायरोमेन्टको माध्यमद्वारा तपाईंले सेवामा पहुँच प्राप्त गर्नु पूर्व तपाईंको पहुँच अन्य कसैले नदेखेको वा सो को अनुकरण गरेको वा तपाईंजस्तो भान पार्ने गरी सेवामा पहुँच प्राप्त गर्न नसकेको सुनिश्चितता नगरी तपाईंले सेवामा पहुँच प्राप्त गर्नु हुनु हुँदैन।

2.8 You must comply with any other requirements designed to protect the security of your use of the Service which are notified by us to you in any other way.  
२.८ तपाईंको सेवाको प्रयोगको सुरक्षाका उपायलाई संरक्षण गर्ने अभिप्रायले तयार गरी हामीले तपाईंलाई कुनै अन्य तरिकाबाट सूचित गरेका अन्य कुनै पनि आवश्यकतालाई तपाईंले मान्नु पर्नेछ ।

### 3. Your Authority To Us To Carry Out Instructions

#### ३. निर्देशन कार्यान्वयन गर्न तपाईंले हामीलाई दिनुभएको अधिकार

3.1 You agree that the use of the Security Codes agreed between us for the Service is adequate identification of you. We are entitled to act on instructions (using the Security Codes via the Service) without obtaining any further written or other confirmation from you, even if those instructions are not actually given or authorised by you.

३.१ सेवाका निमित्त हामी विच स्वीकार गरिएको सुरक्षा संकेतको प्रयोग नै तपाईंको पर्याप्त परिचय हो भन्ने कुरा तपाईंले स्वीकार गर्नु भएको छ । कुनै निर्देशनहरू वास्तवमा तपाईंले प्रदान गर्नु भएको वा अख्तियारी गर्नुभएको तभए तापनि तपाईंको थप लिखित वा अन्य पुष्टि प्राप्त नगरी तपाईंको निर्देशन (सेवाको माध्यमद्वारा सुरक्षा संकेत प्रयोग गरी दिइएको) कार्यान्वयन गर्न सक्नेछौ ।

### Your liability for unauthorized instructions

#### अनाधिकृत निर्देशनका सम्बन्धमा तपाईंको दायित्व

3.2 You will be liable for misuse of your Password by someone to give unauthorized instructions purporting to come from you.

३.२ तपाईंबाट प्राप्त भएको भान पर्ने गरी कुनैले अनाधिकृत निर्देशन प्रदान गरेमा पासवर्डको दुरुपयोगका निमित्त तपाईं जिम्मेवार हुनु हुनेछ ।

3.3 You will be responsible and will be liable for any instruction that is not authorised by you but is given using your Security Codes.

३.३ तपाईंले अधिकृत नगर्नु भएको तर तपाईंको सुरक्षा संकेत प्रयोग गरी गरिएको निर्देशनबाट तपाईं जिम्मेवार हुनु हुनेछ र सो को दायित्व तपाईंको उपर हुनेछ ।

### Acting on your instructions

#### तपाईंको निर्देशनको परिपालना

3.4 You must not use the Service to create an unauthorized overdraft on any of your accounts and we are entitled to refuse to accept any instruction that would do so. If an unauthorized overdraft is created, we may take any action we think fit and charge any interest and charges to the account in question (in accordance with the terms and conditions of that account). You agree that:

३.४ तपाईंको खातामा अनाधिकृत अधिविकर्ष सृजना हुने गरी तपाईंले सेवाको प्रयोग गर्नु हुनेछैन र सो हुने गरी दिइएको निर्देशन हामी इन्कार गर्न सक्नेछौ । कुनै अनाधिकृत अधिविकर्ष सृजना हुन गएको खण्डमा हामीलाई उपयुक्त लागेको कुनै पनि कारवाही गरी त्यस्तो खातामा (सो खाताको शर्त बन्धे अनुसार) ब्याज वा शुल्क लगाउन सक्ने छौ । तपाईं देहायको कुराहरू स्वीकार गर्नुहुन्छ :

3.4.1 it is your responsibility to make sure that no unauthorized overdrafts are created; and

३.४.१ कुनै अनाधिकृत अधिविकर्ष सृजना भएको छैन भन्ने कुरा सुनिश्चित गर्नु तपाईंको दायित्व हो; र

3.4.2 you will not rely on the operation of the Service to prevent an unauthorized overdraft being created. In particular, you must remember that your cheques and any payment instructions you have given via the Service might take time to clear and might not always be immediately reflected in the balance on your account.

३.४.२ अनाधिकृत अधिविकर्ष सृजना हुनबाट रोक्नका निमित्त तपाईं सेवाको संचालनमा निर्भर रहनु हुनेछ । खासगरी तपाईंको चेक र सेवाको माध्यमद्वारा तपाईंले दिनु भएको निर्देशन अनुरूप भुक्तानी गर्न केही समय लाग्न सक्नेछ र सो तपाईंको खातामा रहेको मौज्जातमा तत्काल देखा नपर्न सक्छ भन्ने कुरा तपाईंले सम्झनु पर्दछ ।

3.5 When we receive a transaction instruction from you through the Service, we will be entitled to debit any payment plus any charges payable for the transaction from the account you have specified. Once you have given an instruction through the Service, you will not be able to reverse it. We will be under no obligation:

३.५ हामीले सेवाको माध्यमले तपाईंबाट कारोवारको निर्देशन प्राप्त गर्दा तपाईंले दिइएको खाताबाट कारोवारका निमित्त भुक्तानी योग्य कुनै पनि भुक्तानीहरू लगायत कुनै पनि शुल्कहरू निकाल्न सक्नेछौ । सेवाको माध्यमद्वारा तपाईंले एक पटक निर्देशन दिइसके पश्चात सोलाई, तपाईंले उल्टाउन सक्नु हुनेछैन । देहायका सम्बन्धमा हाम्रो कुनै दायित्व हुने छैन:

3.5.1 to reverse an instruction you have given; or

३.५.१ तपाईंले दिनु भएको निर्देशन उल्टाउन, वा

3.5.2 to accept an instruction that is conditional or reversible or which requires us to pay a third party sooner than we would be able to pay them following our normal banking practices.

३.५.२ शर्त सहित वा उल्टाउन सकिने वा हाम्रो सामान्य बैंकिंग अभ्यास अनुरूप भुक्तानी हुनुभन्दा चाँडो हामीले कुनै तेस्रो पक्षलाई भुक्तानी दिनु पर्ने गरी निर्देशन प्राप्त भएमा त्यस्तो निर्देशन स्वीकार गर्न,

3.6 We may, when we believe we are justified in doing so:

३.६ हामीलाई उचित लागेको विश्वास भएमा हामी:

3.6.1 Refuse to carry out an instruction given via the Service; or

३.६.१ सेवाको माध्यमद्वारा प्रदान गरिएको निर्देशन कार्यान्वयन गर्न इन्कार गर्न सक्नेछौ, वा

3.6.2 Require written confirmation from you of a particular instruction. If we come to believe that an instruction may not have been properly authorised by you, we may, after making reasonable efforts to check whether it was properly authorised, take steps to reverse any action taken on the basis of that instruction. We will not be responsible for any loss to you that results from such a reversal.

३.६.२ कुनै निश्चित निर्देशनका सम्बन्धमा तपाईंबाट लिखित पुष्टि प्राप्त गर्न सक्नेछौ । तपाईंले उचित प्रकारबाट निर्देशन दिनु नभएको हामीलाई विश्वास नलागेमा सो उचित प्रकारबाट अख्तियारी प्रदान गरिएको हो होइन भन्ने सम्बन्धमा मानसिब माफिकको जाँच गर्ने प्रयत्न गरे पश्चात सो निर्देशनका आधारमा गरिएको कारवाही उल्टाउन कदम चाल्नेछौ । यसरी उल्टाउनु तपाईंलाई कुनै हानी नोक्सानी भएमा सो प्रति हामी जिम्मेवार हुनेछैनौ ।

3.7 When you give an instruction via the Service, we will act on that instruction in accordance with the cut-off times notified to you through the Service. From time to time we may notify you of changes to these cut-off times. Instructions given at any other time may not be acted on until the next Business day.

३.७ तपाईंले सेवाको माध्यमद्वारा कुनै निर्देशन दिनु भएमा सेवाको माध्यमद्वारा तपाईंलाई सूचित गरिएको निश्चित समय (cut off time) अनुरूप सो निर्देशन बमोजिम हामी कार्य गर्नेछौ । यस्तो निश्चित समय (cut off time) मा कुनै परिवर्तन गराउन सक्नेछौ । कुनै पनि अन्य समयमा दिइएको निर्देशन कार्यालय खुल्ने अर्को दिन नभएसम्म कार्यान्वयन नगर्न सकिनेछ ।

### 4. If You Hold Any Joint Accounts

#### ४. तपाईं संयुक्त खातावाला भए

The Service may not presently be used by you with joint accounts. If the Bank makes the Service so available it shall also make available the terms and conditions of use.

तपाईंले संयुक्त खाताबाट हाल सेवा प्रयोग गर्न सक्नु हुने छैन । यस्तो सेवा बैंकले उपलब्ध गराएमा सो को प्रयोग सम्बन्धी शर्त बन्धे समेत उपलब्ध गराउनेछ ।

### 5. OPERATING TIMES, CHANGES AND DISRUPTIONS

#### ५. संचालन समय, परिवर्तन र रोकावट

5.1 We shall take reasonably practicable steps to have the Service be usually available for use. You accept, however, that routine maintenance requirements, excess demand on the systems and circumstances beyond our control may mean it is not always possible for the Service to be available during its normal operating hours.

५.१ तपाईंको सेवा प्रयोग सामान्यतया उपलब्ध रहोस् भन्नाका निमित्त हामी मानसिब माफिकको कदमहरू चाल्नेछौ । तर नियमित मर्मत सम्भारका आवश्यकता, प्रणालीको अत्याधिक माग एवं काबूभन्दा बाहिरको परिस्थितिको कारणले गर्दा सामान्य संचालनको समयमा सधैं भरी सेवा उपलब्ध हुन नसक्ने कुरा तपाईंले स्वीकार गर्नु भएको छ ।

5.2 In connection with the Service, we are entitled at any time to:

५.२ सेवाको सम्बन्धमा कुनै पनि समयमा हामी देहायका कार्यहरू गर्न सक्नेछौ:

5.2.1 change the mode of operation; or

५.२.१ संचालनको तरिकामा परिवर्तन, वा

5.2.2 add to, remove or otherwise change, end or suspend any of the facilities available; or

५.२.२ उपलब्ध सेवामा थप गर्न, हटाउन वा अन्य प्रकारले परिवर्तन गर्न, समाप्त गर्न वा विलम्ब गर्न वा

5.2.3 end the Service. If we decide to change or end the Service, we will try to give you 30 days notice or whatever shorter period of notice may be reasonable in the circumstances.

५.२.३ सेवा समाप्त गर्न हामीले परिवर्तन गर्ने भएमा वा सेवा समाप्त गर्ने भएमा हामी तपाईंलाई ३० दिन वा परिस्थिति अनुसार मानसिब माफिकको सो भन्दा कम अवधीको सूचना प्रदान गर्न प्रयत्न गर्नेछौ ।

### 6. SERVICE SOFTWARE AND HARDWARE

#### ६. सफ्टवेयर र हार्डवेयर

6.1 **Software compatibility:** Each time you access the Service, it may automatically provide Your System with the Service Software necessary to enable you to access and operate the Service. Alternatively, the Service Software may be supplied to you in some other way. It is your responsibility to ensure that the Service Software supplied to you is compatible with any computer or other device from which you access the Service and any software on that computer or other device. If it is not, you must compensate us for any loss we suffer as a result. We shall not be liable to you for any loss you suffer as a result of any incompatibility between the Service Software and any computer or other device from which you access the Service.

६.१ **सफ्टवेयरको कम्प्याटिबिलिटी:** तपाईंले प्रत्येक पटक सेवामा पहुँच प्राप्त गर्दा सेवामा पहुँच प्राप्त गरी सेवा संचालन गर्न तपाईंलाई सक्षम गराउन सेवाले आफैँ तपाईंको प्रणालीमा आवश्यक सर्भिस सफ्टवेयर उपलब्ध गराउने छ । वैकल्पिक रूपमा तपाईंलाई कुनै अन्य तरिकाबाट सर्भिस सफ्टवेयर उपलब्ध गराइनेछ । तपाईंले सेवामा पहुँच प्राप्त गर्ने कुनै पनि कम्प्यूटर वा उपकरणका निमित्त सो तपाईंलाई उपलब्ध गराइएको सर्भिस सफ्टवेयर कम्प्याटिबल रहेको कुरा सुनिश्चित गर्नु तपाईंको जिम्मेवारी हो । सो कम्प्याटिबल नभएको कारणले गर्दा कुनै हानी नोक्सानी हुन गएको खण्डमा तपाईंले हामीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ । तपाईंले सेवामा पहुँच प्राप्त गर्न कम्प्यूटर वा उपकरण तथा सर्भिस सफ्टवेयरका बीच कम्प्याटिबिलिटी (तादात्म्यता) हुन नसकी तपाईंलाई कुनै हानी नोक्सानी पर्ने भएमा सो प्रति बैंक जिम्मेवार हुने छैन ।

6.2 **Protecting against Viruses:** You must take all reasonably practicable measures to ensure that any computer or other device from which you access the Service is free of any computer virus or similar device or software including, without limitation, devices commonly known as software bombs, Trojan horses and worms (together "Viruses") and is adequately maintained in every way. The Service can be accessed through the Internet or other communication channels as the case may be, public systems over which we have no control. You must therefore ensure that any computer or other device you use to access the Service is adequately protected against acquiring Viruses.

६.२ **भाइरस विरुद्धको सुरक्षा:** तपाईंले सेवामा पहुँच प्राप्त गर्दा चलाउने कम्प्यूटर वा अन्य उपकरणहरू सामान्यतया सफ्टवेयर बम्बहरू, ट्रोजन हर्सज, वर्मस (समग्रमा भाइरस) भनी चिनिने उपकरण वा सफ्टवेयरहरूबाट संक्रमित नरहेको कुरा सुनिश्चित गर्नु तपाईंले अवलम्बन गर्नसक्ने मानसिब माफिकको सबै उपायहरू अवलम्बन गर्नुपर्नेछ । हाम्रो नियन्त्रणमा नरहने इन्टरनेट वा अन्य संचारका माध्यमद्वारा लगायत सार्वजनिक प्रणालीबाट सेवामा पहुँच प्राप्त गर्न सकिन्छ । तसर्थ तपाईंले सेवामा पहुँच प्राप्त गर्नका निमित्त प्रयोग गर्ने कम्प्यूटर वा अन्य उपकरणहरूमा भाइरसको प्रवेश हुन नसक्नेगरी पर्याप्त मात्रामा सुरक्षित रहेको सुनिश्चित गर्नु पर्नेछ ।

6.3 **Access through third party services:** We cannot be responsible for any services through which you access the Service that are not controlled by us, or for any loss you may suffer as a result of you using such a service. You must comply with all the terms and conditions of such a service and pay all the charges connected with it.

६.३ **तेस्रो पक्षको सेवाद्वारा पहुँच:** हामीले नियन्त्रण नगरेका कुनै अन्य सेवाको माध्यमद्वारा तपाईंले सेवामा पहुँच प्राप्त गरेमा सो का सम्बन्धमा हामी जिम्मेवार हुने छैनौ तथा त्यस्तो सेवाको माध्यमद्वारा पहुँच प्राप्त गर्दा तपाईंलाई पर्न गएको हानी नोक्सानीबाट हामी जिम्मेवार हुने छैनौ । यस्तो सेवा सम्बन्धी सबै शर्त बन्धेहरू तपाईंले पालन गर्नुपर्नेछ र सो सम्बन्धी सबै शुल्कहरू तपाईंले भुक्तानी गर्नु पर्नेछ ।

6.4 **Ownership rights in connection with the Service Software and other information:** By supplying you with the Service Software to access the Service, we are granting you a non-exclusive, non-transferable, temporary licence to use the Service Software for the purpose of accessing the Service, and for no other purpose. The Service Software and all other material and information supplied to you contains valuable information that belongs to us or others. You must not:

६.४ **सर्भिस सफ्टवेयर तथा अन्य सूचनाहरूसँग सम्बन्धित स्वामित्व सम्बन्धी अधिकार:** सेवामा पहुँच प्राप्त गर्नका निमित्त तपाईंलाई सर्भिस सफ्टवेयर उपलब्ध गराएको कारणले हामीले तपाईंलाई सेवामा पहुँच प्राप्त गर्नका निमित्त हस्ताक्षरपत्र गर्न नसकिने अवस्थालाई नन-एक्स्क्लुसिब लाइसेन्स प्रदान गरेका छौ । यो अन्य कुनै पनि प्रयोजनका निमित्त प्रदान गरिएको होइन । तपाईंलाई उपलब्ध गराइएको सर्भिस सफ्टवेयर एवं सबै सामग्रीहरू रहेका छन् । तपाईंले जे देहायका कार्य गर्न पाउनु हुने छैन:



- 6.4.1 use them except in connection with accessing the Service;  
 ६.४.१ सेवामा पहुँच प्राप्त गर्ने सम्बन्धमा बाहेक अन्य कुनै कार्यका निमित्त प्रयोग गर्न
- 6.4.2 take copies, sell, assign, commercially rent, sub-license, otherwise transfer them to any third party; or  
 ६.४.२ प्रतिलिपी गर्न, विक्री गर्न, अरुलाई हस्तान्तरण गर्न व्यवसायिक रूपमा भाडामा लगाउन, सब-लाइसेन्स गर्न, अन्य तेश्रो पक्षलाई छाडी दिन, वा
- 6.4.3 try to decompile, reverse engineer, input or compile any of the service Software.  
 ६.४.३ कुनै पनि सर्भिस सफ्टवेयरलाई डिकम्पाइल, रिभर्स इन्जिनियर, इनपुट वा कम्पाइल गर्ने प्रयत्न गर्ने ।
- 6.5 If you access the Service from a country outside Nepal, you are responsible for complying with the local laws of that country, including (but not limited to) obtaining any license needed for the import / export of the Service Software to that country.
- ६.५ तपाईंले नेपाल बाहिरका कुनै देशबाट सेवामा पहुँच प्राप्त गर्नुपर्ने भएमा सो देशमा सर्भिस सफ्टवेयरको आयात/निर्यातका निमित्त लाइसेन्स प्राप्त गर्ने लगायत स्थानीय कानूनहरूको परिपालना गर्ने जिम्मेवारी तपाईंको हुनेछ ।

## 7. THE EXTENT OF OUR LIABILITY FOR YOUR LOSS OR DAMAGE

७. तपाईंलाई पर्ने गएको हानी नोक्सानी उपरको हाम्रो दायित्वको सीमा:
- 7.1 We will take reasonably practicable steps to ensure that our systems in connection with the Service are installed with adequate security designs and to control and manage the risks in operating the systems, taking into account any law, rules, regulations, guidelines, circulars, codes of conduct and prevailing market practices which may be applicable to us from time to time.
- ७.१ कुनै कानून, नियम, निर्देशन, परिपत्र, आचार संहिता एवं हामी उपर समय समयमा लागू हुने प्रचलित बजार अभ्यासको अधीनमा रही संचालन प्रणालीमा रहेका जोखिम नियन्त्रण र व्यवस्थापन गर्नका निमित्त पर्याप्त सुरक्षाका उपायहरू सेवा सम्बन्धी हाम्रो प्रणालीमा राखिएको कुरा सुनिश्चित गर्न हामी मनासिब माफिकको कदमहरू चाल्ने जिम्मेवारी लिनेछौं ।
- 7.2 We will not be liable for any loss or damage to you as a result of making the Service available to you, including any direct, indirect, consequential or special loss, even if we have been advised of the same. Examples of circumstances in which we will NOT be liable to you for loss or damage resulting to you through the use of the Service include (but are not limited to):
- ७.२ हामीलाई जानकारी गराइएको भएता पनि तपाईंलाई सेवा उपलब्ध गराएको परिणामस्वरूप तपाईंलाई पर्ने गएको कुनैपनि प्रत्यक्ष, अप्रत्यक्ष, परिणामजन्य वा विशिष्ट हानी लगायत कुनै पनि हानी नोक्सानी प्रति हामी जिम्मेवार हुने छैनौं । सेवाको प्रयोगको परिणामस्वरूप तपाईंलाई पर्ने जाने एवं हामी जिम्मेवार नहुने परिस्थितिहरूको उदाहरणमा देहायका कुराहरू समेत पर्दछन्:
- 7.2.1 acting on an instruction which has been validly authenticated as coming from you but which in fact was given by somebody else (but please see sections 3.2 and 3.3 which explain the exceptions to this rule); and  
 ७.२.१ तपाईंद्वारा प्राप्त भएको भनी प्रामाणिक रूपमा वैध रहेको तर यथार्थमा अन्य कुनैद्वारा दिइएको निर्देशन अनुरूप कार्य गर्दा (तर यस नियमको अपवादमा रहेका कुराको व्याख्याका निमित्त दफा ३.२ र ३.३ हेर्नुहोस्); र
- 7.2.2 any incompatibility between Your System and the Service; and  
 ७.२.२ तपाईंको प्रणाली र सेवाको बीचको अतादात्म्यता (Incompatibility); र
- 7.2.3 any machine, system or communications failure (except where such failure should have been prevented by the risks control and arrangement measures had we adopted such measures in accordance with clause 7.1), industrial dispute or other circumstances beyond our control that leads either to the Service being totally or partially unavailable or to instructions given via the Service not being acted upon promptly or at all; and  
 ७.२.३ कुनै मेसिन प्रणाली वा संचारले कार्य नगरेको (दफा ७.१ बमोजिमका जोखिम नियन्त्रण र व्यवस्थापनका उपायहरू हामीले प्रयोग गरेमा सो वाट त्यस्तो काबु नगरेको अवस्थालाई रोक्नसक्ने भएमा बाहेक), औद्योगिक विवाद, वा सेवा पूर्ण वा आंशिकरूपमा उपलब्ध नहुने वा सेवाको माध्यमद्वारा प्रदान गरिएको निर्देशन तुरुन्तै वा सम्पूर्णरूपमा कार्यान्वयन नहुनेगरी अन्य काबुबन्दा बाहिरको परिस्थिति परेमा, र
- 7.2.4 you relying on any financial information provided as part, or by means, of the Service; and  
 ७.२.४ सेवाको अंशको रूपमा वा सेवाको माध्यमद्वारा उपलब्ध गराइएको वित्तीय सूचनामा तपाईं निर्भर रहनु भएमा, र
- 7.2.5 any misuse of Your System by you or anyone else; and  
 ७.२.५ तपाईंले वा अन्य कुनैले तपाईंको प्रणालीको दुरुपयोग गरेमा; र
- 7.2.6 any access to information about your accounts which is obtained by a third party as a result of your using the Service.
- ७.२.६ तपाईंले सेवा प्रयोग गरेको परिणामस्वरूप कुनै तेश्रो पक्षले तपाईंको खाता सम्बन्धी जानकारीमा पहुँच प्राप्त गरेमा ।
- 7.3 In the event that we are liable for any loss or damage to you as a result of your use of the Service, we shall only be liable for direct loss or damage which, in the ordinary course of events, might reasonably be expected to result from the circumstances in question and only if such loss or damage is caused by our gross negligence or willful default. Please note that the Service has no facility for you to let us know that it is especially important to you that a transaction is carried out by a particular time. If you need to be completely certain that an instruction has reached us and that it will be carried out by a particular time, you must speak to our staff on 00977 1 4782333 and during office hours only.
- ७.३ कुनै निश्चित समयमा कारोबार गर्नु तपाईंका निमित्त महत्वपूर्ण रहन्छ भने कुराको जानकारी हामीलाई गराउने सम्बन्धी तपाईंको सुविधा सेवामा उपलब्ध छैन । तपाईंको निर्देशन हामीकहाँ प्राप्त भएको र कुनै निश्चित समयमा सो कार्यान्वयन हुनेछ, भने कुरा पूर्णरूपमा हाम्रा कर्मचारीहरूसँग ००९७७-१।४७८२३३३ मा सम्पर्क गरी कुरा गर्नु सक्नुहुनेछ ।
- 7.4 You shall indemnify us, our employees and our nominees or agents promptly and on a full indemnity basis from or against all actions, omissions, negligence, proceedings, claims, demands, damages, losses (including direct, indirect or consequential losses), costs and expenses including all duties, taxes, or other levies and legal costs as between solicitor and client (on a full indemnity basis) and other liabilities which we may incur or suffer from or by reason of your use of the Service.
- ७.४ तपाईंले सेवा प्रयोग गरेको कारणबाट हामीले व्यहोर्नु परेको सबै कारवाही, अक्रियाशीलता, लापरवाही प्रकृया, दावी, माग, नोक्सानी (प्रत्यक्ष, अप्रत्यक्ष वा परिणामजन्य नोक्सानीहरू) लागत एवं दस्तुर, महसूल, कर वा अन्य तिरो तथा बर्किल र ग्राहक बीचको कानूनी खर्चहरू (पूर्णरूपमा क्षतिपूर्ति गर्नुपर्ने आधारमा) एवं अन्य दायित्वहरू पूर्णरूपमा व्यहोर्ने गरी तपाईंले हामीलाई हाम्रा कर्मचारीहरूलाई र हाम्रा इञ्चइएका व्यक्तिकहरूलाई वा एजन्टहरूलाई क्षतिपूर्ति गर्नु हुनेछ ।

## 8. IF YOU BREAK A TERM OF THIS AGREEMENT

८. तपाईंले यस सम्झौताका शर्त उल्लंघन गर्नु भएमा  
 You must compensate us for any loss we suffer as a result of your breaking any term of this agreement.  
 यस सम्झौताका कुनै शर्तहरू तपाईंले उल्लंघन गर्नुभएको कारणले गर्दा हामीले कुनै हानी नोक्सानी व्यहोर्नु परेमा सो को क्षतिपूर्ति तपाईंले गर्नु पर्नेछ ।

## 9. ENDING YOUR USE OF THE SERVICE

९. तपाईंको सेवाको प्रयोगको समाप्ती
- 9.1 You may cancel your use of the Service at any time by giving us written notice (or in any other way we notify you about from time to time).
- ९.१ तपाईंले कुनै पनि समयमा लिखित सूचना दिई (वा समय समयमा हामीले तपाईंलाई सूचित गरेको तरिका अनुसार) तपाईंको सेवाको प्रयोग रद्द गर्न सक्नु हुनेछ ।
- 9.2 If you have multiple accounts, you may not cancel the Service solely in respect of any one account, unless you are notified by us to the contrary in writing.
- ९.२ हामीले अन्यथा लिखित सूचना दिएमा बाहेक तपाईंको एक भन्दा बढी खाता रहेमा कुनै एक खाताका निमित्त मात्र तपाईंले सेवा रद्द गर्न सक्नु हुनेछैन ।
- 9.3 We have the right to end or suspend your use of the Service at any time. We will usually give you at least 30 days notice. However, we may give you a shorter period of notice or no notice if we consider it necessary, for example because of security concerns in connection with your use of the Service or because we are concerned that you have used or may use the Service to create an unauthorized overdraft or otherwise to operate any of your accounts in breach of your arrangements with us.
- ९.३ तपाईंको सेवाको प्रयोग कुनै पनि समयमा समाप्त गर्ने वा स्थगित गर्ने अधिकार हामीमा निहित रहेको छ । साधारणतया हामी तपाईंलाई ३० दिनको सूचना प्रदान गर्दछौं । तर हामीले आवश्यक सम्झमा छोटो अवधिको सूचना दिन वा सूचना नै नदिनु सक्नेछौं । उदाहरणका निमित्त तपाईंको सेवाको प्रयोग सम्बन्धमा सुरक्षा सम्बन्धी चासो रहेमा वा तपाईंले अनधिकृत रूपमा अधिकृत सूचना हुने गरी वा तपाईं र हाम्रो बीचको प्रवन्धको विपरीत हुने गरी खाता संचालन गर्नका निमित्त सेवाको प्रयोग गरेको वा गर्ने भएको सम्बन्धमा हाम्रो चासो रहेमा ।
- 9.4 If your use of the Service comes to an end for any reason, this will not affect any instructions you have already given via the Service.
- ९.४ कुनै पनि कारणबाट तपाईंको सेवाको प्रयोग समाप्त भएमा सेवाको माध्यमद्वारा तपाईंले पहिले नै प्रदान गरिसक्नु भएको निर्देशनलाई कुनै प्रभाव पर्नेछैन ।

## 10. ABOUT OUR CHARGES

१०. हाम्रा ग्राहकका सम्बन्धमा
- 10.1 We are entitled to:
- १०.१ हामी देहायका कार्यहरू गर्न सक्ने छौं:
- 10.1.1 to charge you fees and charges for the Service; and  
 १०.१.१ सेवाका निमित्त तपाईंलाई शुल्क वा महसूल लगाउन,
- 10.1.2 to change those fees and charges from time to time by giving you at least 30 days notice. If we give you such a notice, you will not have to pay any proposed increase so long as you cancel your use of the Service during the 30 day notice period. However, your continued use of the Service after the 30 day notice period shall be conclusively deemed to be your acceptance of such changed fees and charges.
- १०.१.२ शर्तमा ३० दिनको सूचना तपाईंलाई प्रदान गरी समय समयमा शुल्क एवं महसूलमा परिवर्तन गर्न हामीले तपाईंलाई यस्तो सूचना दिएमा ३० दिनको अवधीमा तपाईंले सेवा रद्द गर्नु भएमा तपाईंले प्रस्तावित बुद्धि अनुरूपको भुक्तानी गर्नुपर्ने छैन । तर ३० दिनको सूचनाको अवधी व्यतिरिक्त भए पश्चात पनि तपाईंले सेवाको निरन्तर प्रयोग गर्नु भएमा त्यसरी परिवर्तन गरिएको शुल्क र महसूलहरू तपाईंलाई मान्य रहेको मानिने छ ।
- 10.2 To avoid any doubt, please note that the references to fees and charges in section 10.1 only apply to our charges for providing the Service. They do not apply to any charges for particular banking or other services we might provide in response to your requests via the Service. We will be happy to provide you with details of our charges for particular banking or other services on request.
- १०.२ कुनै शंका रहेमा सो को निवारणका निमित्त कृपया याद गर्नुहोस् दफा १०.१ मा उल्लेख गरिएका शुल्क र महसूल हामीले सेवा उपलब्ध गराए वापतको शुल्क मात्र हो । ती शुल्कहरू सेवाको माध्यमद्वारा तपाईंले अनुरोध गरी हामीले उपलब्ध गराउने विशेष बैंकिंग वा अन्य सेवाका सम्बन्धमा लागू हुने शुल्क होइनन् । तपाईंले अनुरोध गर्नु भएमा कुनै विशेष बैंकिंग वा अन्य जानकारी गराउने छौं ।

## 11. OUR RIGHT TO MAKE CHANGES TO THIS AGREEMENT

११. यस सम्झौतामा परिवर्तन गर्न पाउने हाम्रो अधिकार
- 11.1 We have the right to change the terms of this agreement at any time by giving you notice either in writing, by placing prominent notices at our offices or branches or by sending you a message via the Service. Your own rights to use the Service will not be affected by the change until you have actually received the notice.
- ११.१ तपाईंलाई लिखित सूचना प्रदान गरेर, हाम्रो कार्यालय र शाखाहरूमा स्पष्ट सूचना टाँस गरेर वा सेवाको माध्यमद्वारा तपाईंलाई सन्देश पठाई यस सम्झौताका शर्तहरूमा परिवर्तन गर्ने अधिकार हामीलाई रहेको छ । तपाईंले वास्तविक रूपमा सूचना प्राप्त नगरेसम्म सेवा प्रयोग गर्ने तपाईंको अधिकारमा कुनै प्रभाव पर्नेछैन ।
- 11.2 We will give you 30 days notice of any change before it takes effect, except when notice has to be shorter in order to protect the security of the Service or in other circumstances beyond our control. Once you have received notice of any change in the terms of this agreement, we will treat your subsequent use of the Service as your acceptance of the change (but please remember, you have the right to end your use of the Service at any time).
- ११.२ सेवाको सुरक्षा संरक्षण गर्न वा हाम्रो काबुबन्दा बाहिरको परिस्थितिमा छोटो समयको सूचना दिनु परेको अवस्थामा बाहेक कुनै पनि परिवर्तन लागू हुनुभन्दा ३० दिन अघि हामी तपाईंलाई सो परिवर्तन भएको सूचना प्रदान गर्नेछौं । यस सम्झौताका कुनै पनि शर्तहरूमा भएको परिवर्तनका सम्बन्धमा तपाईंले सूचना प्राप्त गरिसके पश्चात तपाईंले सेवा प्रयोग गर्नुभएमा त्यसो परिवर्तन तपाईंलाई स्वीकार भएको भनी हामीले मान्ने छौं (तर कृपया स्मरण रहोस् कुनै पनि समयमा सेवा समाप्त गर्ने अधिकार तपाईंलाई रहेको छ) ।

## 12. THE VALIDITY OF THE TERMS OF THIS AGREEMENT

१२. यस सम्झौताका शर्तहरूको वैधता:
- 12.1 If anyone or part of the terms of this agreement proves to be legally unsound or unenforceable in any way, this will not affect the validity of the remaining terms.
- १२.१ यस सम्झौताको कुनै एक शर्त वा सो को कुनै अंश कानून बमोजिम नभई वा कुनै पनि प्रकारबाट लागू हुन नसक्ने भएमा सो वाट अन्य बाँकी शर्तहरूको वैधतामा कुनै प्रभाव पर्नेछैन ।
- 12.2 We believe the terms of this agreement are fair. If any one or part of them proves to be not legally valid because it is unfair or for any other reason, we are entitled to treat that term as changed in a way that makes it fair and valid.
- १२.२ यस सम्झौताका शर्तहरू उचीत रहेको हामीलाई विश्वास रहेको छ । यस सम्झौताको कुनै एउटा शर्त वा सो को कुनै अंश अनुचित भएको कारणबाट कानून बमोजिम वैध नरहेमा सो उचीत र वैध हुनेगरी परिवर्तन भएको रूपमा हामी सोलाई ग्रहण गर्न सक्नेछौं ।
- 12.3 If one of the terms of this agreement is unenforceable against one of the customers signing this agreement, this will not in any way affect the enforceability of that term against the other signatories.
- १२.३ यस सम्झौतामा हस्ताक्षर गर्ने कुनै एक ग्राहकका निमित्त यस सम्झौताको कुनै एक शर्त नहुने भएमा अन्य हस्ताक्षरकर्ताको विरुद्धमा सो दफाको कार्यान्वयनमा कुनै असर पर्ने छैन ।
- 12.4 If we relax any of the terms of this agreement once, this may be on a temporary basis or as a special case only. Such relaxation will not affect our right to enforce that term strictly at any other time.
- १२.४ हामीले यस सम्झौताको कुनै शर्तलाई एक पटक खुकुलो गरेमा सो अस्थायी प्रकृतिको वा विशेष अवस्थामा गरिएको हुनेछ । त्यस्तो खुकुलोपनाले अर्को पटक सो को कडाइका साथ लागू गर्ने हाम्रो अधिकारमा कुनै प्रभाव पर्नेछैन ।

### 13. COMMUNICATIONS BETWEEN US

#### १३. हामी बीचको पत्राचार

- 13.1 Except for situations where this agreement refers to your giving us notice by telephone, you should give us any other formal notice in connection with the Service in writing (in hard copy form) to any of our branches in Nepal where you maintain an account (or any other address we may notify to you from time to time for this purpose).
- १३.१ यस सम्झौतामा तपाईंले फोनको माध्यमद्वारा सूचना प्रदान गर्न सक्ने भनी उल्लेख गरिएको अवस्था बाहेक सेवाका सम्बन्धमा कुनै अन्य औपचारिक सूचनाहरू तपाईंले लिखित रूपमा तपाईंले खाता खोलेको नेपालस्थित हाम्रो शाखामा (वा यस प्रयोजनका निमित्त हामीले समय समयमा तपाईंलाई जानकारी पठाउने ठेगानामा) पठाउनु पर्नेछ।
- 13.2 Any complaints in connection with the Service should be directed to: any of our branches in Nepal where you maintain an account and/or 24 Hours Client Care Centre (or any other address we may notify to you from time to time for this purpose).
- १३.२ सेवाका सम्बन्धमा कुनै गुनासो भएमा त्यस्तो गुनासोहरू तपाईंको खाता रहेको नेपालमा रहेको हाम्रो कुनै पनि शाखामा र/वा २४ घण्टै सम्पर्क केन्द्रमा (वा यस प्रयोजनका निमित्त हामीले समय समयमा तपाईंलाई जानकारी गराउने ठेगानामा) पठाउनु पर्नेछ।
- 13.3 Electronic mail is not a completely reliable or secure method of communication and you must not use it for sending us:
- १३.३ विद्युतीय मेल (इमेल) पूर्णरूपमा भरपर्दो र सुरक्षित संचारको माध्यम होइन र देहायका कुराहरू पठाउदा सो तपाईंले प्रयोग गर्नु हुने छैन:
- 13.3.1 Notices in connection with the terms of this agreement; or
- १३.३.१ यस सम्झौता अनुरूपका सूचनाहरू
- 13.3.2 Sensitive communications, such as payment instructions (payment instructions should be sent through the Service in accordance with the terms of the relevant account which you hold with us).
- १३.३.२ भुक्तानी आदेश जस्ता संवेदनशील संचारहरू (तपाईंले कायम राख्नु भएको खाताको शर्तहरू अनुरूप सेवाको माध्यमद्वारा भुक्तानी आदेश पठाउनु पर्नेछ)।
- 13.4 If we need to send you a notice, we will use the address you have given us most recently in connection with your bank accounts or use the service.
- १३.४ हामीले तपाईंलाई कुनै सूचना प्रदान गर्नुपर्ने भएमा तपाईंले आफ्नो खाताको सम्बन्धमा वा सेवाको प्रयोगका सम्बन्धमा उपलब्ध गराउनु भएको सबै भन्दा पछिल्लो ठेगाना हामी प्रयोग गर्नेछौं।

### 14. SERVICE QUALITY: RECORDING YOUR CALLS AND INSTRUCTIONS

#### १४. सेवाको गुणस्तर:

To protect both our customers and our staff, and to help resolve any disputes between you and us, you acknowledge that: हाम्रा ग्राहक एवं कर्मचारी दुवैको संरक्षण गर्न र तपाईं र हामीबीचको विवाद निराकरण गर्नका निमित्त देहायका कुराहरू तपाईंको जानकारीमा रहेको छ:

- 14.1 We will record all telephone conversations between us and customers of the Service; and
- १४.१ हामी र सेवाका ग्राहकहरू बीच भएका सबै टेलिफोन सम्वादहरू हामी रेकर्ड गर्नेछौं; र
- 14.2 We will keep a record of all instructions given by customers via the Service; and
- १४.२ सेवाका माध्यमद्वारा ग्राहकहरूले दिएका सबै निर्देशनहरूको अभिलेख हामी राख्नेछौं; र
- 14.3 We may listen to telephone calls made in respect of the Service in order to assess and improve the quality of the Service.
- १४.३ सेवाको गुणस्तरलाई मूल्यांकन गर्न एवं सुधार गर्नका निमित्त सेवाका सम्बन्धमा गरिएका टेलिफोन कलहरू हामी सुन्न सक्नेछौं।

### 15. OUR ADVERTISING

#### १५. हाम्रो विज्ञापन

From time to time the Bank may advertise its own products and services, and those of other companies in the Standard Chartered Bank Group, through the Service. If, in connection with other agreements with us, you have asked the Bank not to send you any marketing material (or if you do so in the future), you agree that this restriction will not apply to these advertisements. बैंकले समय समयमा सेवाको माध्यमद्वारा बैंकको आफ्नो र स्ट्याण्डर्ड चार्टर्ड बैंक समूह अन्तर्गतका कम्पनीहरूका सेवाहरूका सम्बन्धमा विज्ञापन गर्न सक्नेछ। हामीसँग भएको अन्य सम्झौताका सन्दर्भमा तपाईंले बैंकलाई वजारीकरणका सामग्रीहरू नपठाउन बैंकलाई आग्रह गर्नु भएको भएमा (वा भविष्यमा सो गर्नु भएमा) पनि यी विज्ञापनहरूको हकमा सो प्रतिबन्ध लागू हुने छैन भनी तपाईंले स्वीकार गर्नु भएको छ।

### 16. THE LAW GOVERNING THIS AGREEMENT

#### १६. यस सम्झौताको सन्दर्भमा लागू हुने कानून:

This agreement is governed by the laws of Nepal. Both parties agree to submit to the jurisdiction of the Court of Nepal in connection with any dispute. This does not affect our right to pursue our remedies in the courts of any other jurisdiction which is appropriate. यस सम्झौतामा नेपालको कानून लागू हुनेछ। कुनै पनि विवाद भएमा त्यस्तो विवाद नेपालको अदालतको क्षेत्राधिकारबाट समाधान गरिनेछ। अन्य उपयुक्त क्षेत्राधिकारका अदालतबाट उपचार खोज्ने हाम्रो अधिकारमा यसले प्रभाव पार्ने छैन।

### 17. DEFINITIONS: THE MEANING OF SOME WORDS AND PHRASES USED IN THIS AGREEMENT

#### १७. परिभाषा:

Some words and expressions used in this agreement have particular meanings as follows:

यस सम्झौतामा प्रयोग भएका शब्द एवं शब्दावलीको परिभाषा: यस सम्झौतामा प्रयोग भएका केही शब्द एवं शब्दावलीहरूको देहाय बमोजिम विशिष्ट परिभाषा रहेका छन्:

**Password** means the Electronic Banking Personal Identification Number or secret number chosen by you (or if you do not elect to change it, the initial secret number given to you) that is used to confirm your identity whenever you use the Service.

**पासवर्ड** भन्नाले तपाईंले सेवाको प्रयोग गर्दा तपाईंको परिचय पुष्टि गर्न प्रयोग गरिने तपाईंले छनौट गर्नु भएको विद्युतीय बैंकिंग व्यक्तिगत परिचय नम्बर वा गोप्य नम्बर (वा तपाईंले परिवर्तन गर्नुभएमा तपाईंलाई उपलब्ध गराईएको प्रारम्भिक गोप्य नम्बर) लाई जनाउनेछ।

**Security Codes** means the user identification code with the Password details agreed between you and us that are used to identify you whenever you use the Service. Service means the services provided by us which enable you to obtain information from us and give instructions to us by computer, telephone, mobile telephone, personal digital assistant or other device linked to our system by any means (among other things).

**सुरक्षा संकेत** भन्नाले तपाईंले सेवाको प्रयोग गर्दा तपाईंलाई परिचय गराउने तपाईं र हामी बीच स्वीकार गरिएको प्रयोगकर्ता परिचय संकेत सहितको पासवर्डको विवरणलाई जनाउनेछ।

**Service** Service means the services provided by us which enable you to obtain information from us and give instructions to us by computer, telephone, mobile telephone, personal digital assistant or other device linked to our system by any means (among other things).

**सेवा** भन्नाले कम्प्युटर, फोन, मोबाइल, पर्सनल डिजिटल असिस्टेन्ट वा कुनै पनि माध्यमद्वारा हाम्रो प्रणालीसँग सम्पर्क कायम गरी हामीबाट जानकारी प्राप्त गर्न र हामीलाई निर्देशन प्रदान गर्न तपाईंलाई सक्य बनाउने गरी हामीले तपाईंलाई उपलब्ध गराएको सेवालाई जनाउनेछ।

**Service Software** Software means any software supplied to you whenever you access the Service and any other software we supply to you for the purpose of accessing the Service from time to time.

**सर्भिस सफ्टवेयर** भन्नाले तपाईंले सेवामा पहुँच प्राप्त गर्दा तपाईंलाई उपलब्ध गराइएको सफ्टवेयर तथा सेवामा पहुँच प्राप्त गर्ने प्रयोजनका निमित्त हामीले तपाईंलाई समय समयमा उपलब्ध गराउने सफ्टवेयरलाई जनाउनेछ।

**Statement** Statement means The Bank statement, contract or translation note, confirmation notice for Investment Services, or any of these or similar documentation, as applicable, depending on the service. Statement means The Bank statement, contract or translation note, confirmation notice for Investment Services, or any of these or similar documentation, as applicable, depending on the service. We/us/our/Bank refer to The Bank("SCBNL"), a company incorporated in Nepal with limited liability by its Memorandum and Article of Association and whose Principal Office is situated in Naya Baneshwor, Kathmandu, Nepal. SCB in Nepal operates under licenses issued by the Central Bank of Nepal.

**यो/हामी/हाम्रो** भन्नाले तपाईं, क्लाइन्ट, जो रेजिस्टर्ड भएमा तपाईंले सेवाको प्रयोग गर्नका निमित्त तपाईंले प्रयोग गरेको उपकरण र त्यस्तो उपकरणमा रहेको सफ्टवेयरलाई जनाउनेछ।

**सर्भिस सफ्टवेयर** भन्नाले तपाईंले सेवामा पहुँच प्राप्त गर्दा तपाईंलाई उपलब्ध गराइएको सफ्टवेयर तथा सेवामा पहुँच प्राप्त गर्ने प्रयोजनका निमित्त हामीले तपाईंलाई समय समयमा उपलब्ध गराउने सफ्टवेयरलाई जनाउनेछ।

**हामी/हामीलाई/हाम्रो/बैंक** भन्नाले प्रत्यक्ष र नियमावली अनुसार सीमित दायित्व भएको कम्पनीको रूपमा नेपालमा संस्थापना भई नयाँ बानेश्वरको काठमाडौंमा प्रधान कार्यालय रहेको बैंक (स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड) लाई जनाउनेछ। नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको केन्द्रिय बैंकद्वारा जारी गरिएको अनुमतिपत्र अनुसार संचालित रहेको छ। **तपाईं/तपाईंको** भन्नाले सेवामा प्रयोग गर्नका निमित्त हामीले दर्ता गरेको तपाईं ग्राहकलाई जनाउनेछ। **तपाईंको प्रणाली** भन्नाले सेवामा पहुँच प्राप्त गर्नका निमित्त तपाईंले प्रयोग गरेको उपकरण र त्यस्तो उपकरणमा रहेको सफ्टवेयरलाई जनाउनेछ।

#### E. Authorisation related to Call Deposit and Fixed Deposit

#### इ कल निक्षेप र आवधिक निक्षेप सम्बन्धी अख्तियारनामा

I/We confirm that the terms and conditions contained in this booklet shall also apply to my Call Deposit and Fixed Deposit.

यस पुस्तिकामा उल्लेखित शर्त वन्देजहरू मेरो कल निक्षेप र आवधिक निक्षेपका निमित्त समेत लागू हुनेछ भन्ने कुरा म/हामी पुष्टि गर्दछु/छौं।

#### F. Hold Mail Service Agreement

#### फ. होल्डमेल सेवा सम्झौता

I/We understand that at my/our request and upon me/our signing the agreement below the Bank agrees not to send to my/our address(es) all and any mail, letters, statements, advices, receipts, demands or notices that the Bank usually sends to its customers in connection with their account(s) or banking facilities with the Bank or in connection with its customers' use or application for any of the services provided by the Bank (collectively "Banking Communications"). This service by the Bank is called the Hold Mail Service ("Service")

मेरो/हाम्रो अनुरोधमा एवं म/हामीले देहायको सम्झौतामा हस्ताक्षर गरेको हुँदा बैंकले खाता वा बैंकका बैंकिंग सुविधाहरूका सम्बन्धमा वा बैंकले उपलब्ध गराएका कुनै सेवाको प्रयोग वा आवदनका सम्बन्धमा बैंकले सामान्यतया आफ्ना ग्राहकहरूलाई पठाउने कुनै वा सबै मेल, पत्राचार, विवरणहरू, एडभाइसहरू, रसिदहरू, मागहरू वा सूचनाहरू म/हामीलाई नपठाउन बैंकले स्वीकार गरेको छ भन्ने कुरा म/हामीले बुझेका छु/छौं। बैंकले यो सेवालार्इ होल्डमेल सेवा (सेवा) भनिएको छ।

I/We would like to apply for the Service and I/we hereby request and authorize the Bank not to send all and any Banking Communications to me, including any Banking Communications in connection with any and all accounts/facilities/services that I/we may apply for/use/open in future.

म/हामी/यो सेवाका निमित्त आवदन गर्दछु/छौं र मैले प्रयोग/आवेदन/भविष्यमा खोल्ने कुनै वा सबै खाता/सुविधा/सेवा सम्बन्धी कुनै बैंकिंग संचार लगायत सबै वा कुनै बैंकिंग संचार मलाई नपठाउनका निमित्त म/हामी बैंकलाई अख्तियारी प्रदान गर्दछु/छौं।

In consideration of the Bank agreeing to the above request, I/we, the undersigned hereby declare, agree and undertake with/to the Bank as follows:-

उपर्युक्त अनुरोध बैंकले स्वीकार गरे वापत यसमा हस्ताक्षर गर्ने म/हामी देहायका कुराहरू घोषणा, स्वीकार एवं मञ्जूर गर्दछु/छौं:

(1) Notwithstanding any requirement in any of the Bank's standard terms and conditions and/or agreements between the Bank and I/us requiring notification to be effected by post or facsimile or personal service or through any other means (as the case may be), all and any Banking Communications that are withheld by the Bank pursuant to this Service shall be deemed to have been served on and received by me/us at the point in time when the Banking Communications are withheld by the Bank and that I/we shall not (and shall be estopped from) subsequently make any statement or argument that I/we have not been duly notified or informed by the Bank in relation to any Banking Communications that have been withheld pursuant to this Service.

(१) हामीलाई हुलाक वा फ्याक्स वा व्यक्तिगत रूपमा बैंकले सूचना प्रदान गर्नुपर्ने भनी बैंकको सामान्य शर्त वन्देज र/वा कुनै सम्झौतामा सो का सम्बन्धमा जुनसुकै कुरा उल्लेख भए तापनि यस सेवा अन्तर्गत बैंकले रोकेर राखेको कुनै वा सबै संचारहरू त्यसरी रोकेर राखेको समयमा म/हामीलाई पठाएको र सो म/हामीले प्राप्त गरेको मानिनेछ र म/हामीले यस सेवा अन्तर्गत रोकेर राखिएको बैंकिंग संचारहरू पछि म/हामीलाई शीतपूर्वक सूचित नगरेको वा बैंकले जानकारी नगराएको भन्ने जस्ता वक्तव्य वा विवाद गर्ने छैनौं र सो प्रति विवच्यत हुने छु/छौं।

(2) I/We acknowledge, understand, accept and take full responsibility for the risks in subscribing for the Service, including but not limited to the following risks:-

२. यो सेवा प्राप्त गर्दा देहायका जोखिम लगायतका जोखिमहरूको म/हामीलाई जानकारी रहेको, बुझेको, स्वीकार गरेको र पूर्ण जिम्मेवारी लिएको छु/छौं:

- a) As I/we may not be able to monitor the transactions on my/our accounts with the Bank via the Banking Communications, this may lead to a delay in the detection of any fraud, omission or errors that may occur or arise in connection with my/our accounts with the Bank, resulting in losses being suffered by me/us (especially if I/we have requested the Bank to act on facsimile instructions). Further, I am/we are aware that in the event of any delay in notifying the Bank of any fraud or mistake in connection with my/our accounts, I/we may suffer greater or further losses and further, pursuant to the Bank's standard terms and conditions, I/we may subsequently be precluded from raising any discrepancies, errors or omissions in connection with my/our account(s) and the record of transactions as stated in any Banking Communications shall be binding on me/us and be regarded as conclusive evidence as to their accuracy, completeness and correctness;
- (क) बैंकिंग संचारको माध्यमद्वारा बैंकमा रहेको मेरो/हाम्रो खाताको कारोबारलाई म/हामीलाई अनुगमन गर्न नसक्ने भएको हुँदा मेरो/हाम्रो खाताका सम्बन्धमा भए गरेका वा सृजना भएका कुनै जालसाजी, गुनपुनं कार्य नगरिएको, वा त्रुटिहरू पहिल्याउन विलम्ब हुन सक्ने र सो बाट म/हामीलाई हानी नोक्सानी पर्न सक्दछ (खासगरी म/हामीले फ्याक्सबाट पठाइएको निर्देशन कार्यान्वयन गर्ने अनुरोध गरेमा) साथै मेरो खाताका सम्बन्धमा कुनै जालसाजी वा गल्तीका सम्बन्धमा बैंकलाई जानकारी गराउन विलम्ब भएको खण्डमा म/हामीलाई ठूलो नोक्सानी हुन सक्नेछ भन्ने कुरा मलाई जानकारी रहेको छ साथै बैंकको सामान्य शर्त बन्देजहरू अनुरूप मेरो खाताका सम्बन्धमा कुनै कौफियत, त्रुटि वा गुनपुनं कार्य नगरेको बारेमा म/हामी कुनै प्रतिक्रिया गर्नबाट बञ्चित हुनुको साथै बैंकिंग संचारमा उल्लेख भएका कारोबारको अभिलेख म/हामी उपर बन्धनकारी रहने तथा सो दुरुस्तता, पूर्णता र सही रहेको सम्बन्धमा अन्तिम प्रमाणको रूपमा मानिनेछ।
- b) I/we may not be aware of any amendments or revisions to the Bank's standard agreements and/or terms and conditions governing my/our account(s) or facilities with the Bank even though they are binding on me/us; and
- (ख) मेरो/हाम्रो खाता वा बैंकबाट प्राप्त गर्ने सुविधाका सम्बन्धमा लागू हुने बैंकको सामान्य सम्झौताको शर्त बन्देजमा कुनै संशोधन वा पुनरावलोकन भएमा सो म/हामी उपर बन्धनकारी हुने भए तापनि सो का सम्बन्धमा मलाई जानकारी नहुनसक्छ।
- (3) I/We agree to take full and sole responsibility for the risks arising from applying for this Service (including but not limited to the risks identified in Clause 2) and to agree to bear any losses, damages or fees that may be suffered by me/us in connection (whether directly or indirectly) with the Service. I/We agree not to make any claim or commence any action (including but not limited to any action for alleged breach of mandate or failure to send me/us any Banking Communications) against the Bank or any of its employees or officers in connection with any losses, damages, fees or charges that I/we may suffer, relating (whether directly or indirectly) to the Bank's provision of this Service to me/us.
- (ग) मेरो/हाम्रो खाता वा बैंकबाट प्राप्त गर्ने सुविधा सम्बन्धी जुनसुकै सूचनाहरू लगायत शुल्क, दस्तुर, व्याज, सेवा वा प्रकृया समेतमा कुनै पुनरावलोकन, संशोधन वा परिवर्तन भएमा सो का सम्बन्धमा मलाई जानकारी नहुन सक्छ।
- (3) I/We agree to take full and sole responsibility for the risks arising from applying for this Service (including but not limited to the risks identified in Clause 2) and to agree to bear any losses, damages or fees that may be suffered by me/us in connection (whether directly or indirectly) with the Service. I/We agree not to make any claim or commence any action (including but not limited to any action for alleged breach of mandate or failure to send me/us any Banking Communications) against the Bank or any of its employees or officers in connection with any losses, damages, fees or charges that I/we may suffer, relating (whether directly or indirectly) to the Bank's provision of this Service to me/us.
३. यो सेवाका निमित्त आवेदन गरेको कारणबाट सृजना हुने जोखिम (दफा २ मा उल्लेख गरिएका जोखिम समेत) प्रति म पूर्ण र एक्ले जिम्मेवारी ग्रहण गर्दछु तथा सेवाका सम्बन्धमा म/हामीले सहनु परेको कुनै पनि हानी, नोक्सानी, क्षति वा शुल्कहरू (प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा) व्यहोर्न म/हामी मञ्जुर गर्दछु/छौं। म/हामी बैंकका विरुद्ध कुनै दावी गर्ने छैन र कुनै कारवाही (अख्तियारीको उल्लंघन सम्बन्धी वा म/हामीलाई बैंकिंग संचार नपठाएको भन्ने समेत) म/हामीलाई बैंकले सेवा उपलब्ध गराएको म/हामी बैंक वा यसका कर्मचारीहरू वा अधिकृतहरू उपर म/हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा) व्यहोर्नु परेको कुनै हानी, नोक्सानी, शुल्क, दस्तुर आदिका निमित्त कुनै दावी गर्ने छैन र कुनै कारवाही (अख्तियारीको उल्लंघन सम्बन्धी वा म/हामीलाई बैंकिंग संचार नपठाएको भन्ने समेतको) आरम्भ गर्नेछैन।
- (4) I/We agree that the Bank and any of its staff shall have no responsibility and are not obliged to read, inspect, act on, advise or notify me/us relating to any of the Banking Communications that have been withheld pursuant to this Service.
४. यस सेवा अनुरूप बैंकले रोकेर राखेका कुनै पनि बैंकिंग संचारहरू पढ्ने, निरीक्षण गर्ने, कार्यान्वयन, जानकारी प्रदान गर्ने वा म/हामीलाई सूचित गर्ने सम्बन्धमा बैंक र यसका कर्मचारीहरू जिम्मेवार हुने छैनन् र सो का सम्बन्धमा कुनै दायित्व समेत रहने छैन।
- (5) I/We further confirm that the Bank shall retain any Banking Communications withheld under this Service for a maximum period of 12 months (or such period as may be determined by the Bank from time to time). Thereafter, I/we confirm that the Bank may, at its discretion, proceed to destroy the said Banking Communications and remove the hold mail on the account prompting statements to be sent on my / our recorded address with the bank.
५. बैंकले यस सेवा अन्तर्गत कुनै पनि बैंकिंग संचारहरू बहीमा १२ महिना (वा बैंकले समय समयमा निर्धारण गरेको अवधि) सम्म रोकेर राख्न सक्नेछ भन्ने कुरा म/हामी पुष्टि गर्दछु/छौं। तत्वपश्चात बैंकले आफ्नो स्वेच्छामा उपरोक्त बर्गोभन्दा बैंकिंग संचारहरू नष्ट गर्ने कार्य गर्नसक्नेछ, र खाताको होल्डमेसल खारेज गरी बैंकिंग अभिलेख रहेको मेरो/हाम्रो ठेगानामा विवरण पठाउन समेत सक्नेछ, भनी म/हामी पुष्टि गर्दछु/छौं।
- (6) Notwithstanding anything stated herein, I/we agree that the Bank may, at its discretion, and without disclosing any reason, decide to terminate the Service totally or to suspend or vary this Service from me/us from time to time in connection with any Banking Communications.
६. यसमा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले आफ्नो स्वेच्छामा र कुनै कारण नखुलाई समय समयमा बैंकिंग संचारसँग सम्बन्धित सेवाहरू पूर्णरूपमा खारेज गर्ने वा विलम्ब गर्ने वा हेरफेर गर्ने निर्णय गर्न सक्नेछ।
- (7) I/We agree to pay the Bank the prevailing annual fee for the Service (which is currently- specify amount) as well as any and all other fees or charges that may be imposed by the Bank from time to time. I/We confirm that the Bank may debit the annual fee and any other fee or charges directly from any of my/our account(s) with the Bank.
७. म/हामी बैंकलाई सेवाका निमित्त प्रचलित वार्षिक शुल्क (हाल-रकम उल्लेख गर्नुहोस्) तथा बैंकले समय समयमा लागू गरेको सबै अन्य शुल्क वा तिनं वुकाउन स्वीकार गर्दछु/छौं। बैंकमा रहेको मेरो/हाम्रो खाताबाट बैंकले वार्षिक शुल्क र आय शुल्क वा दस्तुर सोफै निकाल्न सक्नेछ भन्ने कुराको म/हामी पुष्टि गर्दछु/छौं।
- (8) Subject to Clause 7, this agreement shall remain in full force and effect until such time as the Bank receives written notice or revocation from me/us.
८. दफा ७ को अधीनमा रही बैंकले म/हामीबाट लिखित सूचना प्राप्त नगरेसम्म वा मैले सेवा समाप्त गरेको सूचना प्राप्त नगरेसम्म यो सम्झौता पूर्णरूपमा प्रभावकारी रही बहाल रहनेछ।
- (9) In consideration of the foregoing, the undersigned shall indemnify and hold harmless the Bank, its subsidiaries, affiliates and parent company, and their respective officer, directors, agents and employees ("Indemnified Persons") from and against any and all act, omissions, liabilities, obligations, damages, losses claims, demands, costs or expenses (including, without limitation, legal fees and costs of legal proceedings) which any of the indemnified Persons or the undersigned may suffer or incur arising out of, resulting from or in any way connected with the performance or non performance of the arrangements contemplated hereby. This indemnity shall survive the termination of the hold mail arrangement and this agreement for whatever reasons.
९. यहाँ उल्लेख गरिए अनुसारको परिपालना वा अपरिपालनाका सन्दर्भमा वा परिणाम स्वरूप बैंक, यसका सहायक कम्पनीहरू, सम्बद्ध कम्पनीहरू एवं मुख्य कम्पनी, तिनका सम्बन्धित अधिकृतहरू, निर्देशनहरू, एजेण्टहरू र कर्मचारीहरू (सुरक्षित गरिएका व्यक्तिकहरू) तथा हस्ताक्षर गर्ने व्यक्तिलाई पर्न गएको वा जाने कुनै वा सबै कारवाहीहरू, गुनपुनं कार्य नगरिएको, दायित्व, जवाफदेहीता, हानी नोक्सानी, दावी माग, लागत वा खर्चहरू (कानूनी शुल्क एवं कानूनी प्रक्रियाका लागतहरू समेत) का सन्दर्भमा सुरक्षित व्यक्तिकहरू (indemnified persons) लाई हस्ताक्षर गर्ने व्यक्तिले सुरक्षित राख्नेछ र निजहरूलाई क्षतिपूर्ति प्रदान गर्नेछ। यसरी क्षतिपूर्ति प्रदान गर्ने कुरा यस होल्डमेसल सम्बन्धी व्यवस्था र यो सम्झौता समाप्त भए पश्चात पनि कायम नै रहनेछ।
- (10) Notwithstanding anything contained above, in the event of unforeseen circumstances or in cases of emergency or situation of need to inform important information, the Bank reserves the right to communicate with me/us by telephone or by posting to my/our mailing or other address last informed to the Bank as Bank may select (and in the case of a joint account a communication to anyone of us shall be deemed to be a communication to all joint account holders) and shall be deemed to have been received by me/us five days (if posted to an address in – Nepal) or fifteen days (if posted to an address outside – name of country) after posting (regardless of whether the same may subsequently be returned undelivered through the post). I/We shall promptly notify the Bank of any change in address or other particulars of mine/ours.
१०. माथी जुनसुकै कुराहरू उल्लेख गरिएको भए तापनि कुनै पूर्वानुमान गर्न नसकिएको अवस्थामा वा आकस्मिक कारणबाट वा कुनै जरुरी सूचना प्रदान गर्नुपर्ने भएमा म/हामीलाई टेलिफोनबाट वा बैंकलाई म/हामीले पछिल्लो पटक जानकारी गराएको ठेगानामा पत्राचार गरी वा सो मध्ये बैंकले उनीत ठहराएको कुनै माध्यमद्वारा सूचित गर्ने अधिकार बैंकमा सुरक्षित रहेको छ (र संयुक्त खाताको हकमा संयुक्त खातावालाहरू मध्ये कुनै एकलाई सूचित गरेमा संयुक्त खाताका सबै खाताहरूलाई सूचित गरिएको मानिनेछ) र सो सूचना पछि प्राप्त भएमा तत्पश्चात हुन आएको खण्डमा समेत म/हामीले सो पठाएको ५ दिन (यदि नेपालभित्रको ठेगानामा पठाएको भए) वा १५ दिन (यदि नेपाल बाहिरको ठेगानामा ..... (देश उल्लेख गर्नुहोस्) ..... पठाएको भए भित्र प्राप्त गरेको मानिनेछ)। मेरो/हाम्रो ठेगानामा विवरणमा कुनै परिवर्तन भएमा सो कुरा बैंकलाई तत्काल जानकारी गराउने छु/छौं।
- (11) This agreement shall be governed by Nepal law and I/we agree to submit to the non-exclusive jurisdiction of the (name of country) courts.
११. यो सम्झौता उपर नेपालको कानून लागू हुने र कुनै पनि विवरण ..... मुलुकको क्षेत्राधिकार रहेको अदालतबाट निराकरण गर्न म/हामी स्वीकार गर्दछु/छौं।

## G. Disclosure

### छ. खुलासा

#### • Personal information

- Personal information means information that identifies a particular individual and includes personal details (for example name, personal identification details, and date of birth), contact details (for example telephone number, mobile phone number and email address) and employment details;

#### • व्यक्तिगत जानकारी

- यस खण्ड ६ मा: व्यक्तिगत सूचना भन्नाले कुनै निश्चित व्यक्तिलाई परिचय गराउने व्यक्तिगत सूचना र व्यक्तिगत विवरणहरू, (जस्तै नाम, व्यक्तिगत परिचय विवरण, र जन्म मिति) सम्पर्क विवरण (जस्तै फोन नं., मोबाइल नं. र इमेल ठेगाना र रोजगारीको विवरण समेतलाई जनाउनेछ।

**Your information:** Your information comprises all the details the Bank hold or collect about you, your transactions, your financial information, your personal information, and information about you obtained from you, your interactions and dealings with us and any third party, including information received from third parties and information collected through your use of the Bank's electronic banking services.

**तपाईंको जानकारी:** तपाईं सम्बन्धी जानकारीमा तपाईंको बारेमा, तपाईंको कारोबार सम्बन्धमा, तपाईंको वित्तीय सूचनाहरू, तपाईंको व्यक्तिगत सूचनाहरू लगायत बैंकसँग रहेका वा बैंकले जम्मा गरेका सूचनाहरू, तपाईं, तपाईंको हामीसँगको वा अन्य कुनै तेश्रो पक्षसँगको कारोबार एवं व्यवहारहरूबाट प्राप्त भएको एवं तपाईंले विद्युतीय बैंकिंग सेवा प्रयोग गर्दा तपाईंबाट संकलन गरिएका जानकारीहरू समेत पर्दछन्।

#### • Purposes for which the Bank uses your information

#### • बैंकले तपाईंको जानकारी प्रयोग गर्ने प्रयोजन:

The Bank or any member of the Standard Chartered Group may use your information to (a) provide you with a product or service, (b) comply with obligations and requirements under any local or foreign laws or regulations applicable to any member of the Standard Chartered Group and any internal policies and procedures of any member of the Standard Chartered Group and (c) meet any administrative, business, legal or regulatory purpose; including the following:

देहायका कुराहरूको निमित्त बैंक वा स्ट्याण्डर्ड चार्टर्ड समूहका कुनै पनि सदस्यले तपाईंका जानकारीहरू प्रयोग गर्न सक्नेछ:

- processing your application for products and services, payments, transactions and your instructions or requests;

(क) तपाईंलाई सेवा उपलब्ध गराउन

- providing you with products and services (including any electronic banking services);

(ख) स्ट्याण्डर्ड चार्टर्ड समूहका कुनै सदस्य उपर लागू हुने कुनै स्थानीय वा विदेशी नियम कानून र स्ट्याण्डर्ड चार्टर्ड समूहका सदस्यहरूले आन्तरिक नीति एवं प्रक्रियाहरू अनुरूपका दायित्व एवं आवश्यकता परिपूर्ति गर्न

- maintaining the Bank's relationship with you;

(ग) देहायमा उल्लेख गरिएका लगायतका प्रशासनिक, व्यवसायिक, कानूनी वा नियामक प्रयोजनको परिपूर्तिका निमित्त:

- communicating with you on your account and product, providing you with statements and notices such as important changes to the features, terms and conditions of any product or your account;
- सेवा सम्बन्धी तपाईंको आवेदन, भुक्तानी, कारोबार र तपाईंका निर्देशन तथा अनुरोधहरू प्रशोधन गर्न;
- assessing your suitability for products and services;
- तपाईंले सेवा उपलब्ध गराउन (कुनै विद्युतीय बैंकिंग सेवा समेत)
- operational purposes;
- तपाईंसँगको बैंकको सम्बन्धमा पत्राचार गर्न, तपाईंको खाता वा कुनै सेवा सम्बन्धी शर्त बन्देजमा भएका महत्वपूर्ण परिवर्तनहरू जस्ता सूचना, विवरण आदि तपाईंलाई पठाउन;
- statistical analysis (including behavioural analysis and profiling);
- सेवाहरू तपाईंलाई सुहाउँदो भए नभएको मूल्यांकन गर्न
- establishment, continuation and management of your banking relationship with the Bank and your Bank's account or, where applicable, any member of the Standard Chartered Group;
- तथ्यांकको विश्लेषण गर्न (व्यवहार विश्लेषण र प्रोफाइलिंग समेत) बैंक, तपाईंको बैंक खाता वा आवश्यकतानुसार स्टाण्डर्ड चार्टर्ड बैंक समूहको कुनै सदस्यसँगको बैंकिंग सम्बन्धमा स्थापना, निरन्तर र व्यवस्थापन गर्न
- identity verification, sanctions screening and due diligence checks;
- परिचय प्रमाणिकरण, अनशास्तीको छनौट र डिड डिलिजेन्स चेक (Due diligence check) गर्नका निमित्त
- credit assessment, including conducting credit checks and setting credit limits;
- कर्जा मूल्यांकन (कर्जा परिक्षण गर्न र कर्जा सीमा निर्धारण गर्न समेत)
- enforcing your obligations (including collection of outstanding amounts owed to the Bank by you and/or security provider), debt recovery, adjustment of your credit limit of relevant accounts, and establishing or implementing a scheme of financial arrangement with you;
- तपाईंको दायित्व कार्यान्वयन गर्न (तपाईं र/वा अन्य सुरक्षण उपलब्ध गराउने व्यक्तिबाट बैंकले पाउनु पर्ने बक्यौता संकलन गर्न, समेत), कर्जा असूली, सम्बन्धित खाताहरूको कर्जा सीमा समायोजन र तपाईंसँगको वित्तीय व्यवस्था सम्बन्धी योजना शुरुवात वा कार्यान्वयन गर्न
- conducting market research and surveys with the aim of improving the Bank's products and services;
- बैंकको सेवामा सुधार गर्ने उद्देश्यले बजार अनुसन्धान र सर्वेक्षण संचालन गर्नु;
- for marketing purposes, promotional events, competitions and lucky draws;
- बजारीकरणको प्रयोजन, प्रवर्द्धनात्मक कार्यक्रम, प्रतिस्पर्धा तथा लक्की ड्र का निमित्त
- to comply with any local or foreign laws, regulations, voluntary codes, directives, judgments or court orders, agreements between any member of the Standard Chartered Group and any authority, regulator, or enforcement agency, policies (including the Standard Chartered Group's policies), good practice, government sanctions or embargoes, reporting requirements under financial transactions legislation, and demands or requests of any authority, regulator, tribunal, enforcement agency, and exchange body;
- कुनै स्थानाई वा विदेशी कानून, नियम, स्वेच्छक संहिता, निर्देशन, अदालतको आदेश वा फौसला, स्टाण्डर्ड चार्टर्ड समूह र अन्य कुनै निकाय, नियामक निकाय वा कार्यान्वयन निकाय सँगको सम्झौता, नीतिहरू (स्टाण्डर्ड चार्टर्ड समूहको नीति समेत), वित्तीय कारोबार सम्बन्धी कानून र कुनै निकाय, र विनियम निकायको परिपालनाका निमित्त;
- for the prevention, detection, investigation and prosecution of crime in any jurisdiction (including, without limitation, money laundering, terrorism, fraud, government sanctions or embargoes, and other financial crime);
- कुनै पनि क्षेत्राधिकारमा अपराध विवरण गर्न, पता लगाउन, अनुसन्धान गर्न र पुर्पक्ष गर्नका निमित्त (मुद्रा निर्मलीकरण, शातकबाद, जालसाजी, सरकारी अनुशास्ती वा नाकाबन्दी एवं अन्य वित्तीय अपराध समेत);
- to seek professional advice, including, in connection with any legal proceedings (including any prospective legal proceedings), for obtaining legal advice or for establishing, exercising or defending legal rights;
- कुनै कानूनी कारवाही (भविष्यको कानूनी कारवाही समेत) लगायतका विषयमा व्यवसायिक राय प्राप्त गर्न, कानूनी परामर्श प्राप्त गर्न वा कानूनी अधिकार स्थापित गर्न, प्रयोग गर्न र संरक्षण गर्न
- compliance with Standard Chartered Group's policies and procedures, and any legal, regulatory or business purposes;
- स्टाण्डर्ड चार्टर्ड समूहको नीति र कार्याविधि एवं कुनै कानूनी, नियामक वा व्यवसायिक प्रयोजन परिपालना गर्न
- for surveillance of premises and ATMs
- एटीएम र हाताको निगरानी गर्न

I/We hereby consent to the Bank and each member of the Standard Chartered Group, including its officers, employees, agents and advisers disclosing the information held by the Bank to the following parties for any of the purposes where the Bank can disclose the held information:

बैंकसँग रहेका सूचनाहरू बैंकले खुलासा गर्न सक्ने प्रयोजनका निमित्त देहायका पक्षहरूलाई बैंकले एवं स्टाण्डर्ड चार्टर्ड समूहका प्रत्येक सदस्य, तिनका अधिकृत, कर्मचारी, एजेण्ट तथा परामर्शदाताले बैंकसँग रहेका सूचनाहरू खुलासा गरेमा मेरो/मञ्जुरी रहेको छ।

- any member of the Standard Chartered Group anywhere in the world, including any officer, employee, agent or director;
- कुनै अधिकृत, कर्मचारी, एजेण्ट वा संचालक सहित संसारमा जहाँ सुकै अवस्थित स्टाण्डर्ड चार्टर्ड समूहका कुनै पनि सदस्यहरू;
- professional advisers (including auditors), third party service providers, agents or independent contractors providing services to support the Standard Chartered Group's business;
- व्यवसायिक परामर्शदाताहरू (लेखा परिक्षक समेत), तेश्रो पक्ष सेवा प्रदायक, एजेण्टहरू वा स्टाण्डर्ड चार्टर्ड समूहको व्यवसायलाई सहायक हुने सेवा प्रदान गर्ने स्वतन्त्र ठेकेदारहरू;
- The Bank business alliance partners who may provide their product or service to the Bank;
- बैंकलाई आफ्नो सेवा प्रदान गर्ने वा गर्न सक्ने बैंकको व्यवसायिक साझेदार
- any person to whom disclosure is allowed or required by local or foreign law, regulation or any other applicable instrument;
- स्थानीय वा विदेशी कानून, नियम वा अन्य उपयुक्त दस्तावेजहरू अनुरूप खुलासा गर्न हुने वा गर्नुपर्ने कुनै पनि व्यक्ति;
- any court, tribunal, regulator, enforcement agency, exchange body, tax authority, or any other authority (including any authority investigating an offence) or their agents;
- पनि सूचना बैंकले अन्य कुनै तेश्रो पक्षलाई खुलासा गर्ने छैन कुनै अदालत, न्यायाधिकरण, नियामक निकाय, कार्यान्वयन गर्ने निकाय, विनियम निकाय, कर सम्बन्धी निकाय वा अन्य कुनै निकायहरू (अपराध अनुसन्धान गर्ने निकाय समेत) वा तिनका एजेण्टहरू
- any debt collection agency, credit bureau or credit reference agency, rating agency correspondents, insurer or insurance broker, direct or indirect provider of credit protection and fraud prevention agencies;
- कुनै ऋण असूली एजेन्सी, कर्जा व्यूरो वा कर्जा रेफरेन्स एजेन्सी, रेटिंग एजेन्स, कोरेस्पण्डेण्टहरू, विमक वा विमा दलाल, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर्जा सुरक्षण प्रदायक र जालसाजी निवारण एजेन्सीहरू;
- any financial institution which the Bank have or may have dealings with to conduct credit checks, anti-money laundering related checks, fraud prevention and detection of crime purposes;
- क्रेडिट चेक, मुद्रा निर्मलीकरण विरुद्धको चेक, जालसाजी निवारण एवं अपराध पता लगाउने प्रयोजनका निमित्त बैंकले व्यवहार गरेको वा गर्ने कुनै वित्तीय संस्था;
- a merchant or a member of a card association where the disclosure is in connection with use of a card;
- कार्डको प्रयोग सम्बन्धमा कुनै खुलासा भए, कुनै मचेन्ट वा कार्ड एसोसिएसनका सदस्य;
- any actual or potential participant or sub-participant in relation to any of the Bank's obligations under the Bank's banking agreement between the Bank or assignee, novatee or transferee (or any officer, employee, agent or adviser of any of them);
- बैंक वा असाईन (Assignee), gfe]6L (Novatee) वा ट्रांसफरी (transferee), (वा अन्य अधिकृत, कर्मचारी, एजेण्ट वा ती मध्ये कसैको परामर्शदाता) सँगको बैंकिंग सम्झौता वमोजिमको बैंकको दायित्व वहन गर्ने वास्तविक वा भविष्यका साझेदार वा सह-साझेदार;
- upon the requester/applicant/account holder's death or mental incapacity, to their legal representative and their legal advisers, and a member/s of their immediate family for the purpose of allowing them to make payment on their account/s;
- अनुरोधकर्ता/आवेदक/खातावालाको मृत्यु भएमा वा निज मानसिक रूपमा असक्षम भएमा निजको खातामा भुक्तानी गर्नुपर्ने प्रयोजनका निमित्त निजको कानूनी प्रतिनिधि र तिनका कानूनी परामर्शदाता र निजका नजिकको परिवारको सदस्य;
- any authorised person or any security provider;
- कुनै अधिकृत व्यक्ति वा सुरक्षा प्रदायक;
- anyone the Bank considers necessary to facilitate the applicant/requester/account holders requests for services or application for products with any member of the Standard Chartered Group;
- स्टाण्डर्ड चार्टर्ड समूहका कुनै सदस्यबाट कुनै सेवा प्राप्त गर्ने वा आवेदन गर्ने आवेदक/अनुरोधकर्ता/खातावाला को अनुरोधलाई सहजीकरण गर्न बैंकले आवश्यक सम्झेको कसैलाई
- anyone the Bank considers necessary in order to provide the Bank with services in connection with a product, located in any jurisdiction.
- बैंकका निमित्त आवश्यक रहेको सेवा प्रदान गर्ने बैंकले उपयुक्त सम्झेको कुनै पनि क्षेत्राधिकारमा रहेको कसैलाई

## H. Others ज. अन्य

- The Bank shall maintain confidentiality of customer information and shall not disclose the information pertaining to customer to the third party except where consent provided by the customer or as required by law.
- ग्राहकका सूचनाहरूका सम्बन्धमा बैंकले गोप्यता अवलम्बन गर्नेछ र ग्राहकले सहमति प्रदान गरेको वा कानूनद्वारा आवश्यक भएकोमा बाहेक ग्राहकको सूचना गोप्य राखिनेछ।
- The Bank will try to resolve any grievances reported by the customer in a good effort basis.
- ग्राहकले जानकारी गराएका गुनासोहरू बैंकले असल प्रयत्नका आधारमा निराकरण गर्ने प्रयत्न गर्नेछ।
- The Bank shall be liable to the customer in case the customer incur any loss due to error on the part of the Bank.
- बैंकको त्रुटीका कारण ग्राहकले कुनै हानी नोक्सानी व्यहोर्नु परेमा बैंक ग्राहकप्रति जिम्मेवार हुनेछ।

- The Bank is authorized to discontinue this service if the customer does not avail this service for a long time and/or the account is inoperative due to whatsoever reasons
- लामो समयसम्म ग्राहकले सेवा उपभोग नगरेमा वा कुनै पनि कारणले खाता अक्रियशील भएमा सेवा बन्द गर्न बैंकलाई अधिकार रहेको छ ।
- **Pre-conditions** to use of any product: The Bank need not provide any funds to the applicant / requester /account holder or otherwise allow you to access or use a product or our electronic banking services if: you trade in rough diamonds
- **कुनै पनि सेवाको प्रयोग सम्बन्धी पूर्वस्थिति:** तपाईं अप्रशोधित हीराको व्यापारमा हुनुहुन्छ भने बैंकले आवेदक/ अनुरोधकर्ता/ खातावाला वा अन्यलाई कुनै रकम प्रदान गर्ने छैन एवं हाम्रो विद्युतीय बैंकिंग सेवाको प्रयोग वा सो मा पहुँच उपलब्ध गराउने छैन ।
- Limitations in fund transfer services by electronic banking services or other means: The Bank need not execute any fund transfer instruction if on the date set for effecting the fund transfer:
- **विद्युतीय बैंकिंग सेवा वा अन्य माध्यमद्वारा रकम ट्रान्सफर सेवाको सीमा:** देहायको अवस्थामा रकम ट्रान्सफर गर्न निश्चित गरिएको मितिमा रकम ट्रान्सफर कार्यान्वयन गर्नुपर्ने छैन:
  - an order of court or any applicable law prohibits the Bank from executing the fund transfer instructions;
  - रकम ट्रान्सफर गर्ने निर्देशन कार्यान्वयन गर्नबाट अदालतको आदेश वा लागू हुने कानूनले प्रतिबन्ध लगाएमा;
  - the Bank's policy, security procedure or requirement of any authority (including any economic and trade sanctions imposed by any regulator in any jurisdictions where the Bank operates in or by any supranational organisation, official body including, but not limited to, the United Nations, the European Union or any country) prohibits the Bank from executing the fund transfer instructions;
  - बैंकको नीति, सुरक्षा कार्यविधि वा अन्य निकाय (बैंक कार्यरत रहने कुनैपनि क्षेत्राधिकारका कुनै नियामक निकाय वा संयुक्त राष्ट्र संघ, युरोपियन युनियन वा कुनै राष्ट्र जस्ता राष्ट्र इतरका संघ संस्था, औपचारिक निकाय आदिले लगाएको आर्थिक एवं व्यापारिक अनुशास्ती) ले रकम ट्रान्सफर गर्ने निर्देशनको कार्यान्वयनमा प्रतिबन्ध लगाएमा;
  - Limitations when using an ATM card: Using an ATM card
  - एटीएम कार्डको प्रयोगको सीमा: एटीएम कार्डको प्रयोग
  - You or an authorised person may use an ATM card overseas if you or they comply with exchange controls and other applicable laws in the country where you or they are located. If an authority requires the Bank to do so, or the Bank is otherwise required by law or pursuant to agreements with any regulator or any authority to do so, or if the Bank needs to comply with internal policies associated with any applicable order or sanction of an authority, you or an authorised person may be prevented from using an ATM card overseas.
  - तपाईं वा अधिकृत व्यक्ति रहेको मुलुकको विनिमय नियन्त्रण र अन्य लागू रहेको कानून परिपालना गर्नुभएमा तपाईं वा उनीहरूले समुद्रपार एटीएम कार्डको प्रयोग गर्नसक्नु हुनेछ। कुनै सम्बन्धित निकाय वा कानूनद्वारा अन्य अवस्थामा वा कुनै नियामक निकाय वा कुनै निकायसँग भएको सम्झौताको कारणले वा कुनै निकायको लागू हुने आदेश वा अनुशास्तीसँग सम्बन्धित आन्तरिक नीतिको कारणले आवश्यक भएमा तपाईं वा अधिकृत व्यक्तिले एटीएम कार्डलाई समुद्रपार प्रयोग गर्न पाउनु हुने छैन ।
- **Termination of banking agreements by Standard Chartered Bank Nepal Limited:** The Bank may end any (or all) of its banking agreements for any product, with or without notice to you, if:
  - **स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा बैंकिंग सम्झौताको खारेजी:** बैंकले कुनै सेवा सम्बन्धी कुनै (वा सबै) बैंकिंग सम्झौताहरू तपाईंलाई सूचना प्रदान नगरी देहायको अवस्थामा खारेज गर्नसक्ने छ ।
    - performance of any obligation by either you or the Bank under any of its banking agreements or a security provider under any security breaches, or is likely to breach, a law or a requirement of any authority including any economic and trade sanctions imposed by any regulator in any jurisdiction where the Bank operates in or by any supranational organisation, official body including, but not limited to the United Nations, the European Union or any country or is otherwise contrary to any policy the Bank applies as a result of an order or sanction issued by an authority;
    - कुनैपनि बैंकिंग सम्झौता अन्तर्गत तपाईं वा अधिकृत व्यक्तिले आफ्नो दायित्व परिपालना गर्दा कुनै सुरक्षा उल्लंघन भएमा वा कुनै कानून उल्लंघन हुने भएमा वा बैंक कार्यरत रहने कुनैपनि क्षेत्राधिकारका कुनै निकाय वा संयुक्त राष्ट्र संघ, युरोपियन युनियन वा कुनै राष्ट्र जस्ता राष्ट्र इतरका संघ संस्था, औपचारिक निकाय आदिले लगाएको आर्थिक एवं व्यापारिक अनुशास्तीद्वारा आवश्यक भएमा वा कुनै निकायको आदेश वा अनुशास्तीको परिणामस्वरूप बैंकको कुनै नीतिको विपरीत हुन गएमा
    - at any time, as a result of your domicile, nationality, residency status, tax status, or any other relevant status, the provision or continued provision of any product or part of any product, would or might in our reasonable opinion constitute a breach of the Bank policy or any applicable law or requirement of any authority, or is not in accordance with the Bank's usual business practice and procedure;
    - कुनै पनि समयमा तपाईंको बसोबास, राष्ट्रियता, आवासीय स्थिति, कर सम्बन्धी स्थिति वा अन्य कुनै सेवा प्रदान गर्दा वा निरन्तर गर्दा वा कुनै सेवाको कुनै अंश उपलब्ध गराउंदा हाम्रो तर्कपूर्ण रायमा सो बैंकको नीतिको वा कुनै लागू हुने कानूनको वा कुनै निकायको आवश्यकताको उल्लंघन हुने वा सो बैंकको सामान्य व्यवसायिक अभ्यास र कार्यविधि अनुरूपको नहुने भएमा
- **Anti-money laundering counter terrorism financing, government sanctions or embargoes clause:** To comply with local or foreign law, regulations, voluntary codes, directives, judgments or court orders, agreements between any member of the Standard Chartered Group and any authority, regulator, or enforcement agency, policies (including Standard Chartered Group's policies), good practice, government sanctions or embargoes, reporting requirements under financial transactions legislation and demands or requests of any authority, regulator, tribunal, enforcement agency, exchange body, the Standard Chartered Group may:
  - **मुद्रा निर्मूलकरण र आतंकावाद वितीय करण विरुद्ध, सरकारी अनुशास्ती वा नाकाबन्दी प्रकरण:** कुनै स्थानीय वा विदेशी कानून, नियम, ऐच्छिक संहिता, निर्देशन, अदालतको आदेश वा फैसला, स्टान्डर्ड चार्टर्ड समूह र कुनै निकाय, नियामक निकाय वा कार्यान्वयन निकाय, नीतिहरू (स्टान्डर्ड चार्टर्डको नीति समेत), असल अभ्यास, सरकारी अनुशास्ती वा नाकाबन्दी, वितीय कारोबार सम्बन्धी कानूनको विवरण पेश गर्नुपर्ने आवश्यकता र कुनै निकाय, नियामक निकाय, न्यायाधिकरण, कार्यान्वयन निकाय, विनिमय निकायलाई परिपालना गर्ने क्रममा स्टान्डर्ड चार्टर्ड समूह:
    - be prohibited from entering or concluding transactions involving certain persons or entities (e.g. person or entity that is itself sanctioned or is connected to or dealing with (directly or indirectly) any person or entity that is sanctioned under economic and trade sanctions imposed by any regulator in any jurisdiction where the Bank operates in or by any supranational organisation, official body including, but not limited to the United Nations, the European Union or any country); or
    - लाई निश्चित व्यक्ति वा निकाय (जसले अनुशास्तीमा परेका व्यक्ति वा बैंक कार्यरत रहेको क्षेत्राधिकारका कुनै नियामक निकाय वा संयुक्त राष्ट्र संघ, युरोपियन युनियन वा कुनै राष्ट्र जस्ता राष्ट्र इतरका संघ संस्था, औपचारिक निकाय आदिले लगाएको आर्थिक एवं व्यापारिक अनुशास्तीमा परेका कुनै व्यक्ति वा निकायसँग व्यवहार (प्रत्यक्ष वा अप्रत्यक्ष) गर्ने व्यक्ति वा निकाय) सँग कारोबार गर्न प्रतिबन्ध लगाउन सक्नेछ; वा
    - (without limitation to Section G of these Terms) report suspicious transactions or potential breaches of sanctions to an authority in any jurisdiction to which the Standard Chartered Group may need or decide to disclose. Transactions impacted include those that may:
    - ले (यस शर्तको खण्ड छ को सीमा भित्र नरही) स्टान्डर्ड चार्टर्ड समूहले खुलासा गर्नुपर्ने वा खुलासा गर्ने निर्णय गरेको कुनै पनि क्षेत्राधिकार भित्रको निकायलाई शंकास्पद कारोबार वा अनुशास्तीको सम्भावित उल्लंघनको बारेमा जानकारी गराउने छ । देहायका कारोबारहरू प्रभावित हुनेछन्:
      - involve the provision of finance to any person involved or suspected of involvement in terrorism or any terrorist act;
      - आतंकावादी क्रियाकलापमा संलग्न भएको वा संलग्न भएको आशंका गरिएको व्यक्तिलाई वितीय सेवा पुऱ्याइएको भएमा
      - be relevant to investigation of an actual or attempted evasion of tax law, investigation of or prosecution of a person for an offence against any applicable law; or
      - कर सम्बन्धी कानूनको वास्तविक उल्लंघन वा उल्लंघन गर्ने प्रत्यक्ष सम्बन्धमा अनुसन्धानसँग सम्बन्धित वा कुनै लागू हुने कानून विरुद्धको अपराधमा कुनै व्यक्ति उपर अनुसन्धान वा कारवाहीसँग सम्बन्धित भएमा; वा
      - involve persons or entities which may be the subject of sanctions and embargoes.

## I. Important notice:

### (ख) विद्युतीय विवरण सम्बन्धी शर्त बन्दैजह

- The Bank is committed to complying with economic sanctions that are imposed by relevant regulatory authorities. As such, the Bank does not allow our products and services to be used directly or indirectly in countries that are subject to such sanctions. Please note that you will not be able to contact The Bank via phone banking, facsimile transmission, or emails, or access the Bank website, and will not be able to provide you with financial services if you are in these countries.
- सम्बन्धित नियामक निकायले लागू गरेको आर्थिक अनुशास्तीको परिपालना गर्न बैंक प्रतिबद्ध रहेको छ । तसर्थ त्यस्तो अनुशास्ती लागूको मुलुकहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रा सेवाहरू प्रयोग गर्न बैंकले स्वीकृत दिने छैन । यदि तपाईं ती मुलुकहरूमा हुनुहुन्छ भने तपाईंले फोन बैंकिंग, फ्याक्स, वा इमेल वा बैंकको वेबसाइटमा पहुँच प्राप्त गरी बैंकलाई सम्पर्क गर्न सक्नु हुनेछैन र बैंकले तपाईंलाई वितीय सेवा उपलब्ध गराउन सक्नेछैन ।
- Save as otherwise provided in these Terms, any demand or communication made by the Bank under these Terms shall be in writing and made at the address given by me (or such other address as I shall notify the Bank from time to time) and, if posted, shall be deemed to have been served on me on the date of posting.
- यी शर्तहरूमा अन्यथा उल्लेख भए तापनि यी शर्तहरू अन्तर्गत बैंकले गर्ने कुनै माग वा संचार लिखित रूपमा एवं मैले उपलब्ध गराएको ठेगानामा (वा मैले बैंकलाई समय समयमा सूचित गराएको अन्य ठेगानामा) गरिनेछ र यदि हुलाकबाट पठाएमा सो पठाएको मितिमा मलाई उपलब्ध गराइएको मानिनेछ ।

**J. Acceptance of Terms and Conditions**

**ब. शर्त र बन्देजको स्वीकृति**

I accept that the Bank reserves the right to modify these Terms from time to time. The revised or modified Terms will become effective upon notice being given to me, such notice being deemed to have been properly given, if displayed at the counters of the bank for a period of 15 days. I hereby waive any and all claims I may have against the Bank pursuant to the accounts or these terms unless such claim is based on the fraud or willful misconduct of the Bank. The Bank's interpretation of these terms shall be final and binding on me. I have signed the application form as a token of acceptance of the aforesaid Terms and I have read and understood the Terms prior to such signing.

- (३) बैंकले समय समयमा यी शर्त बन्देजहरु परिवर्तन गर्ने अधिकार राख्दछ भन्ने कुरा म स्वीकार गर्दछु। त्यस्तो पुनरावलोकन गरिएको वा परिवर्तन गरिएको शर्तहरु मलाई सूचना दिए पश्चात लागु हुनेछ। बैंकको काउण्टरमा १५ दिन सम्म त्यस्तो सूचना देखिने गरी राखिएमा मलाई रितपूर्वक सूचित गरिएको मानिनेछ। जालसाजी वा बैंकले जानाजान गरेको दुराचारमा आधारित भएमा बाहेक म खाताहरु वा यी शर्तहरु विरुद्धको मेरा सबै दावीहरु मेलै परित्याग गरेको छु। माथि उल्लेखित शर्तहरु स्वीकृत गरेको जनाउन मैले आवेदनमा हस्ताक्षर गरेको छु र मैले हस्ताक्षर गर्नुपूर्व शर्तहरु पढेको एवं बुझेको छु। नेगोशिएशन, खरिद वा कलेक्सन गरिएका दस्तावेजको मूल्य वरावरको रकम बैंकले कुनै पनि समयमा निकाल्न वा असूल उपर गरी लिन सक्नेछ।

Name: \_\_\_\_\_  
नाम:

Account No. \_\_\_\_\_  
खाता नं.

Signature of Sole/Primary Applicant (A) \_\_\_\_\_  
एकल/प्राथमिक आवेदकको हस्ताक्षर (क)

Signature of Secondary Applicant (B) \_\_\_\_\_  
दोस्रो आवेदकको हस्ताक्षर (ख)

Please let us know if you would like to have this in Braille, Large Print or Audio Tape.

यदि तपाइलाई यो फारम ब्रेल लिपी, ठुलो अक्षरमा वा अडियो टेपमा रेकर्डको माध्यमबाट आवश्यक छ भने कृपया हामीलाई जानकारी गराउनुहोला।